

जातक कथा

J
ā
t
a
k
a
K
a
t
h
ā



Dhamma.Digital

अनुवादक
मिश्र बोधिसेन महास्थविर

प्रकाशक
जुजुकाजी शाक्य
रमिला शाक्य
सहित सपरिवार

पहिलो संस्करणः १००० प्रति

बुद्ध सम्बत्: २५४८

विक्रम सम्बत्: २०६१

नेपाल सम्बत्: ११२४

इस्वी सम्बत्: २००४



Dhamma.Digital

यो पुस्तक धम्मदानको निर्मित हो। बिक्रीको लागि होइन।

कम्प्युटर सेटिङ्गः ज्ञानु मानन्धर, बनेपा-१०

मुद्रणः **शुभकामना प्रिण्टिंग प्रेस**

केलटोल, मासंगल्ली ।

फोन नं. ४२३२९२४

जातक कथा



प्रकाशक
जुजुकाजी शाक्य
रमिला शाक्य

शाक्य वाच शण
बनेपा

अर्पण



बुद्ध जयन्ती समारोह समिति बनेपाका सक्रिय
कार्यकर्ता खगीय उपासक पूर्ण चन्द्र शावयको
पुण्यसमृतिमा अर्पण ।

प्रकाशकीय

सर्वप्रथम बुद्ध धर्म संघलाई बन्दना । श्रद्धेय भन्ते बोधिसेन महास्थवीरलाई बन्दना । “सब्ब दानं धम्म दानं जिनति” अर्थात् सबै दानलाई धर्म दानले जित्छ भन्ने बुद्धको बचनलाई मनन गरी धर्मको शिक्षासम्बन्धी पुस्तक प्रकाशित गरी स्वर्गीय बुबा पूर्णचन्द्र शाक्यको सम्भना र गुणानुस्मरण गरी प्रचार-प्रसार गर्नाले आध्यात्मिक सन्तोष प्राप्त हुनेछ भन्ने विश्वास हामीले लिएका छौं ।

प्रातः स्मरणीय पूजनीय स्वर्गीय बुबा पूर्णचन्द्र शाक्यको निर्वाण कामना गई धर्म दान दिने मनमा श्रद्धा आएको हुनाले श्रद्धेय बोधिसेन भन्तेलाई अनुरोध गर्दा वहाँले जातक कथा लेखेर दिनुभयो ।

मनुष्य जीवन एउटा यस्तो जीवन हो, यस जीवनमा मानिसहरू अनेकौं राम्रा नराम्रा कामहरू गरिंदा प्रायः जसो आफूलाई होस् हुँदैन । होस पुन्याउनुलाई वा सचेत हुनलाई समय समयमा श्रद्धेय भन्तेहरूबाट ज्ञानगुणका कुरा सुनेर आफूलाई परिमार्जित गर्नु पर्छ ।

जन्मपछि मरण हुनु स्वभाविक हो । नराम्रो काम जसले गर्छ ऊ स्वयं त्यसको भागी हुन्छ । राम्रो काम गरे राम्रो हुने निश्चित छ । यसैले मनुष्य जीवनमा आफूलाई राम्रो बाटोमा लगाउनुपर्छ । भाषण र कुरा होइन व्यवहारमा उतार्नु पर्छ । मानिसका स्वभाव फरक फरक हुन्छ । कोही सोझो नबोल्ने तर अरुको मुटु, कलेजो खाने खालको हुन्छ । कोही ठूलो स्वरले कराउने, चलाख जस्तो देखिने तर दया-माया गर्ने हुन्छ ।

अन्तमा यो पुस्तक प्रकाशन गर्नमा सदिच्छा प्रकट गर्ने आमा चैत्यमाया शाक्यलाई असिमका साथ निरोगीको कामना गई जीवनभर आमा को सेवामा समर्पित हुने मेरो इच्छा छ । साथै यस किताब प्रकाशनार्थ समर्थन गर्ने श्रीमती रमिला शाक्यसहित छोरीहरू किसा, लिसा, किपा, कृपाको निरोगीको कामना गई श्रद्धेय बोधिसेन भन्तेले जातक कथा अनुवाद गरी दिनु भएकोले वहाँप्रति कृतज्ञ जायर गरी मेरो दुई शब्द यही समाप्त गर्नु ।

उपासक

जुजुकाजी शाक्य

शाक्य वाच शप

६६१२७२, बनेपा



पूर्णचन्द्र शाक्य

मृत्यु : २०५९ भाद्र १९ गते

दुई शब्द

जातक अट्टकथामा भगवान बुद्धबाट विभिन्न घटना र कारणलाई लिएर पूर्व जन्मका कथा-वस्तुलाई मिलाएर सुनाउनु भएको ५४७ वटा कथाहरू पाइन्छन् । यस मध्यबाट मैले कपिलवस्तुवासी र कोलियवासीका भगडा हुन लागेकोमा भगडा हुन नदिन तिनीहरूलाई फन्दन (४७५) दद्र (३२२) लटुकिक (३५७) रुखधम्म (७४), सम्मोदमान (३३) जातक कथा सुनाउनु भएको पाँचवटा कथा सहित अन्य अपण्णक (१), महासीलव (५१) र चूलहंसका कथाहरू पालि जातक अट्टकथाबाट अनुवाद गरेको हुँ ।

हाम्रो निम्नि दुई मार्गहरू छन् । एक कृष्ण प्रतिपदा अर्को शुक्ल प्रतिपदा । गुण-दोष, लाभ-हानी अनि हित-अहित हुनेमा केहि विचारै नगरी अरुको भनाइ, सुनाइ र गराइमा अन्धानुकरण गर्नु नै कृष्ण प्रतिपदा हो । जो कृष्ण प्रतिपदामा लाग्ने हुन्छ ऊ संसारको दुःखमय भवचक्रबाट मुक्त हुन सक्दैन । अन्धानुकरणबाट मुक्त भई बुद्ध, धर्म र संघको शरणमा गईकन यो तीनै शरणका गुणानुस्मरण गर्ने अनि बुद्धको उपदेशमा लाग्नु नै शुक्ल प्रतिपदा हो । यस शुक्ल प्रतिपदामा लागे दुःखमय भवचक्रबाट मुक्त हुन सकिन्छ । यहि विषयानुगत अपण्णक जातक कथा हो ।

धार्मिक सीलव राजाको राज्य हरन गर्ने वाराणसीका राजा प्रति शत्रुभाव नराखि मैत्री भावना गरिकन, बुद्धि, बल र उत्साहमा कमि आउन नदिई आफ्नो राज्य आफ्नो हुनेमा आशावादी भई रहनाले अन्तमा शत्रु राजा स्वयंले सीलव राजाको गुणगान गरी वहाँको राज्यमा कहीं कै आतङ्कित भएमा त्यसको समाधान गर्ने जिम्मा लिई कोशल राज्यलाई सीलव राजालाई नै सुम्पेर आफ्नो राज्यमा फर्केर गएको महासीलव जातक कथा हो । यस कथामा ग्रहण योग्य उपयुक्त विषयबस्तु संकलित भएको छ ।

पानीको विषयलाई लिएर कपिलवस्तुवासी र कोतियवासीको भगडामा धेरै जनाको ज्यान जान सक्ने अथवा रगतको खोलो बग्न सक्ने अवस्थालाई भगवान बुद्धले ध्यान दृष्टिद्वारा देख्नुभई तिनीहरूको भगडालाई शान्त पार्न बुद्ध स्वयं त्यहाँ जानुभई कलह, विवाद र द्वन्द्वको दुष्परिणाम अनि सठिक विचार र संठिक कार्यको सुपरिणाम दर्शाउन फन्दन, दहर, लटुकिक, रुखधम्म र सम्मोदमान जातक कथा सुनाउनु भएको सार संक्षिप्त यसप्रकार छ- सठिक विचार नपुऱ्याई विना कारण अरुमाथि जाइलागदा एक आपसमा शत्रुभाव वृद्धि भई मृत्यु होइन्छ । अनि शत्रुपन कल्पौसम्म रहने हुन्छ भन्ने अर्थ बुझाउन फन्दन जातक कथा सुनाउनु भयो ।

खरायोको मनमा बिना कामको कुरा खेलाई रहँदा मृत्युको भयबाट त्रसित भएर पछि नै नफर्कि वेगपूर्वक दगुँदै भागेर गएको अरुहरूले देखेकाले विचारै नगरि उसकै पछिपछि अरुहरू पनि भाग्दै गए । सत्य, तथ्य र यथार्थलाई नबुझि त्यसै अरुको पछिपछि लागदा आफूनो पनि अरुको पनि मृत्यु हुने भय हुन्छ । सत्य, तथ्य र यथार्थलाई बुझन सकेमा आफू पनि बाँच्न सकिन्छ अनि अरुलाई पनि बचाउन सकिन्छ भन्ने बोध गराउनको निम्नि दहर कथा सुनाउनु भयो ।

बलवानले असहाय दुर्बल प्रति थिचोमिचो गर्ने वा मार्नेलाई दुर्बल असहायले पनि बुद्धि पुऱ्याएर अरुको साथ लिएर भएपनि बदला लिने हुन्छ । बलवानले दुर्बलको कमजोरी अनि दुर्बलले बलवानको कमजोरीलाई याहा पाएको हुन्छ । त्यही कमजोरीलाई मौकामा फाइदा लिने हुन्छ । म बलवान हुँ भनी दुर्बललाई हेम्ने वा मार्ने गर्नु हुन्न भन्ने शिक्षापद भएको लटुकिक जातक कथा हो ।

आफन्तका साथमा दुःखसुख बाँडेर बस्न नचाहने, आफैनै सुख सुविधाका लागि एकलो भएर बस्दाको बेफाइदा र आफन्तका साथमा दुःखसुख बाँडेर बस्न चाहनेको फाइदा हुने कारणलाई लिएर सुनाउनु भएको रुखधम्म जातक कथा हो ।

एक आपसमा मिलेर बस्न सकेमा, कलह, भगडा र विवाद नगरेमा, एक मेल भएर बसेमा अनि सामुहिक रूपले गर्नुपर्ने कार्यमा एकमत भई गरेमा शत्रुको जालमा फस्नुपर्ने छैन । कलह-भगडा र विवाद गरिरहेमा शत्रुको जालमा पर्ने हुन्छ भनी बुझाउनलाई सम्मोदमान जातक कथा सुनाउनु भयो ।

हंसराज, हंस सेनापति, ब्याधा र सागल राजाका सद्भाव, सत्विचारमा आधारित मैत्री, करुणा, मुदिता र उपेक्षाको गुणद्वारा सम्पन्न हुनाले आफूले पनि सुख, शान्ति र आनन्दका साथ जीवन यापन गर्न पाउने अरुले पनि सुख, शान्ति र आनन्दका साथमा जीवन यापन गर्न पाइनेलाई रास्तोसित उल्लेख भएको चूलहंस जातक कथा हो ।

यो जातक कथाको पुस्तक स्वर्गीय उपासक पूर्णचन्द्र शाक्यज्यूको पुण्य-स्मृतिमा वहाँका सुपुत्र जुजुकाजी शाक्य, बुहारी रमिला शाक्य, नातिनीहरू किसा, लिसा, कृपा, किपाज्यू प्रकाशक भई निःशुल्क धर्मदान दिने सदिच्छा प्रकट गर्नु भएको हुनाले यो आज तपाईंको हातमा दिन पाइयो । स्वर्गीय पूर्णचन्द्र शाक्यज्यूको गुणानुस्मरण गरी प्रकाशक हुनु भएकोमा मेरो तरफबाट वहाँहरूलाई सहश्र साधुवाद छ ।

स्वर्गीय उपासक पूर्णचन्द्र शाक्यज्यू बुद्ध जयन्ती समारोह समिति बनेपाका सक्रिय कार्यकर्ता भई तन मन र धनद्वारा बुद्ध जयन्तीको निमित्त सेवामा समर्पित व्यक्ति हुनुहुन्थयो । वहाँले आफ्नो जीवमान कालमा धेरै नै पुण्यकर्म गरी नश्वर देहलाई त्याग गरेर परलोक हुनुभयो । वहाँको सुगति र निर्वाणको कामना गर्दै दुई शब्दबाट यहिं कलमलाई रोकदछु ।

अन्तमा कम्प्युटर सेटिङ गरी दिनु हुने ज्ञानु मानन्धरलाई सहर्षपूर्वक धन्यवाद छ ।

बोधिचर्या बिहार

पुण्यमति रोड

बनेपा-६, नेपाल

मिति: २०८०/१२/२५

भिक्षु बोधिसेन महास्थविर

फोन नं. ०११-६६९७८९

विषय सूची

१)	अपणणक जातक कथा (१)	१-१५
२)	महासीलव जातक कथा (५१)	१६-२२
३)	कपिलवस्तुवासी र कोलियका कलह	२३-२५
४)	फन्दन जातक कथा (४७५)	२६-२९
५)	ददर जातक कथा (३२२)	३०-३३
६)	लटुकिक जातक कथा (३५७)	३४-३७
७)	रुखधम्म जातक कथा (७४)	३८-३९
८)	सम्मोदमान जातक कथा (३५)	४०-४१
९)	चूलहंस जातक कथा (५३३)	४२-६२

अपणणक जातक कथा (१)

यो 'अपणणक' भन्ने धर्म देशना भगवानले श्रावस्तीस्थित जेतवन विहारमा विहार गर्नु हुँदा भन्नुभएको हो । कसको कारणलाई लिएर यो कथालाई भन्नु भएको ? अनाथपिण्डिक महाजनका पाँचसय साथी अर्थात तैर्थिक शिष्यहरूका (अन्य धर्मावलम्बि) कारणलाई लिएर भन्नु भएको हो ।

एक दिन अनाथपिण्डिक महाजनले अन्य धर्ममा लागेका आफ्ना साथीहरूका साथमा माला-गन्ध-विलेपन-ध्य-तेल-मह-तन्ना-वस्त्रादि दातव्य वस्तुहरू धेरै नै लिन लगाएर जेतवनमा गई भगवानलाई वन्दना गरी, गन्ध-पुष्पमालादिट्ठारा पूजा गरी भिक्षु संघलाई औषधी-वस्त्रादि दान दिएर छ प्रकाकार दोषबाट^१ रहित स्थानमा बसे । ती अन्य धर्मावलम्बिका शिष्यहरूले पनि भगवानलाई वन्दना गरिकन पूर्ण चन्द्रमाको शोभाले शोभित मुहार समान, लक्षण-अनुलक्षणले सुसम्पन्न, चार चार हातको दूरीसम्म चारैतिर रशिमको प्रभाद्वारा प्रभाशित भएको, ब्रह्म-शरीरबाट समय समयमा जोडा जोडा भई घनिभूत किरण फैलिरहेको बुद्ध-रशिमलाई हैँ तिनीहरू अनाथपिण्डिकको नजिकै गई बसे ।

तिनीहरू यथास्थानमा बसेपछि शास्ताले (भगवानले) तिनीहरूको मन शिलातलमा तश्ण सिंह गर्जे जस्तै, वर्षा भए जस्तै आकाश गङ्गाको अवतरण भए जस्तै अनि रत्नका माला गाँसे जस्तै आठ अङ्गद्वारा^२ सम्पन्न, श्रवण योग्य, नरम ब्रह्मस्वरले नाना प्रकारले विचित्रमधुर धर्म-कथा सुनाउन

छ प्रकारका दोषबाट^३ (१) न त अत्यन्तै नजिक, (२) न त अत्यन्तै टाढा, (३) हावा आइरहेतिर, (४) उच्चस्थान, (५) एकदम सामूने र (६) एकदम पछाडि बस्नु- पी बस्ताका 'छ' दोष हन् । आठ अङ्ग^४ (१) स्पष्ट, (२) बुन्न सकिने, (३) मज्जु, (४) श्रवणीय, (५) विन्दु, (६) अविलिप्त, (७) गम्भीर, (८) सुन्न सकिने धोष (बोली) ।

थालु भयो ।

शास्ताबाट तिनीहरूले धर्म श्रवण गरेपछि प्रसन्न भई उठेर दसबललाई^१ बन्दना गरी आफूहरूले ग्रहण गरी राखेको अन्य तैर्थिक धर्मलाई त्यागेर बुद्धको शरणमा आए । यसपछि यिनीहरू अनाथपिण्डिकका साथमा गन्ध-मालादि लिएर नित्य विहारमा गई धर्म श्रवण गथ्यो, दान दिन्थ्यो, शील^२ पालन गथ्यो र उपोसथ शील^३ पालन गथ्यो ।

एकदिन भगवान श्रावस्तीबाट चारिकार्थ राजगृहमा जानुभयो । भगवान राजगृहमा जानुहुँदा तिनीहरूले बुद्धको शरणलाई त्यागेर पुनः अन्य तैर्थिकका शरणमा गई पहिलैकै जस्तै नै मूलस्थानमा प्रतिष्ठित भए । सात महिना पछि भगवान फेरि जेतवनमा फर्केर आउनुभयो । अनाथपिण्डिकले पुनः तिनीहरूलाई साथमा लिएर शास्ता कहाँ गई शास्तालाई गन्ध-मालादिद्वारा पूजा गरेर, बन्दना गरी एक ठाउँमा बसे । तिनीहरूले पनि भगवानलाई बन्दना गरी एक ठाउँमा बसे । अनि अनाथपिण्डिकले तथागत^४ चारिकार्थ जानुहुँदा आफूना साथीहरूले ग्रहण गरेको त्रिशरणलाई^५ त्यागेर पुनः अन्य तैर्थिकका शरणमा गएर पहिलैकै मूलस्थानमा प्रतिष्ठित भएको थियो, भनी शास्तालाई सुनायो ।

दसबल^१ (१) कारणलाई कारण र अकारणलाई अकारण भनी यथार्थ सहित जान्न सक्ने बल, (२) भूत भविष्य र वर्तमान कर्मको कारणबाट हुने विपाकलाई (फल) जान्न सक्ने बल, (३) सर्वत्रामी (सुगति र दुर्गति) मार्गालाई जान्न सक्ने बल, (४) अनेक धातु, नानाधातु हुने (चक्षु धातु, काम धातु) आदिलाई यथार्थ सहित जान्न सक्ने बल, (५) नाना स्वभावका प्राप्तीहरूलाई यथार्थ सहित जान्न सक्ने बल, (६) परसन्त्व (उत्तम व्यक्ति) परपुदगलका (कमसल व्यक्ति) इन्द्रियहरू (ध्रेदेनिद्य आदि) को प्रबलता र दुर्बलता यथार्थसहित जान्न सक्ने बल, (७) ध्यान, विमोक्ष समाधि, समापत्ति, मनिनता र निर्बन्धता तथा उत्पन्नलाई यथार्थसहित जान्न सक्ने बल, (८) अनेकौं प्रकारका पूर्वजन्मका कूराहरूलाई अनुस्मरण गर्न सक्ने बल, (९) अलौकिक विशुद्ध दिव्य चक्रहारा निचतामा र उच्चतामा च्यूत हुने, उत्तम हुने प्राणीहरूलाई देखन सक्ने बल (१०) आभ्रव लय गरी अनाभ्री, चित्त विमुक्ति, प्रज्ञा विमुक्तिलाई यसै जीवनमा अभिज्ञाद्वारा साक्षात्कार गर्न सक्ने बल । शील^२=पञ्चशील । अष्टशील, दशशील=उपोसथ शील^३ (१) हिसा, (२) चोरी, (३) अबहमचारी, (४) भूठ, (५) मादक पदार्थ, (६) विकाल भोजन, (७) नाच, गान, बाद्य, अरिलल, माला, सुगन्धित सेवन र आभूषणादिबाट विरत हुन्, (८) उच्च आसन, उच्च महाआसनबाट विरत हुन् अष्टशील भन्दछन् । दशशीलमा अष्टशीलको नै तीन वटा मिलाएर अर्थात् (९) नाच, गान, बाद्य र अरिलल । (१०) माता, सुगन्धित सेवन र आभूषणादि । (११) उच्च आसन, उच्च महाआसनबाट विरत रहनु र (१०) सुन, चोरि, रथियाँ पैसा आदि ग्रहणबाट विरत रहनुलाई दशशील भन्दछन् । पञ्चशील भनेको (१) हिसा, (२) चोरी, (३) अविचारी, (४) भूठ र (५) मादक पदार्थबाट विरत रहनु । तथागत^४ निर्वाणमा पुगेर फर्केर आउनु भएका ।

त्रिशरण^५ बुद्ध, धर्म र सधको शरण ।

भगवानले अप्रमाण करोडौं कल्पसम्म निरन्तर वाणी सम्बन्धी सदाचारलाई पालन गर्नु भएको प्रतापले, दिव्य सुगन्धको सुगन्धित, नाना प्रकारको सुगन्धले भरिएको रत्नको भण्डारलाई खोले भै गरी मुख-पदमलाई खोलेर मधुर- स्वर निकाल्नु भई “सच्च किर तुहमे उपासका तीणि सरणानि भिन्नित्वा अञ्जातितिथ्यसरणांगता” ति पुछ्छि ।”

“उपासकहो ! साँच्चै नै हो कि, तिमीहरूले त्रि-शरणलाई छाडेर अन्य तैर्थिकको शरणमा गएको ?” भनी तथागतले सोधनु भयो । तिनीहरूले ढाकछोप नगरी “सच्च भगवा” ति वुच्च । “साँचो हो, भगवान् !” भन्यो । शास्ताले भन्नुभयो- उपासकहो ! अबीचि नरकबाट माथि भवाग्रको सर्वोपरि अप्रमाण लोक- धातुमा शील आदिको गुणमा बुद्ध समान अरु कोही छैन, महान त कहाँ हुन सक्छ ?

(तथागतले सूत्रमा यसरी उल्लेख गर्नु भएको छ)-

“भिक्षुहो ! जतिपनि विना पदका, दुई पदका, चार पदका वा बहु पदका सत्त्वहरू छन् तिनीहरू मध्यमा तथागत अग्र (सर्वश्रेष्ठ) छन् । यस लोकमा वा परलोकमा जति पनि रत्नहरू छन् ती सबै रत्नहरू मध्यमा बुद्धरत्न समान छैन ।

“यस्तो उत्तम गुणले सम्पन्न भएको त्रि-शरणमा गएका उपासक उपासिका नरकमा उत्पन्न हुनु पर्दैन । अपायमा’ उत्पन्न हुनबाट मुक्त भई देवलोकमा उत्पन्न भएर महासम्पत्तिको उपभोग गर्न पाइन्छ । यसकारण तिमीहरूले यस्तो अमूल्य धर्मलाई त्याग गरिकन अन्य तैर्थिकको शरणमा जानु भनेको अनुचित हो ।” भनि तथागतले भन्नुभयो । त्रिरत्न भनेको मोक्ष दिलाउने, उत्तम फल दिलाउने हो । यसको शरणमा जाँदा नरकमा जन्म लिनु नपर्ने हुन्छ भन्ने अर्थ दर्शाउनलाई सूत्रहरूमा उल्लेख भएकोलाई यहाँ केही उद्धृत गर्नुपर्छ—

“जो बुद्धको शरणमा गएको हुन्छ, ऊ नरकमा जानु पर्दैन । मनुष्य देहलाई छोडेपछि देव शरीर धारण गर्नेछ ।”

“जो धर्मको शरणमा गएको हुन्छ, ऊ नरकमा जानु पर्दैन । मनुष्य देहलाई छोडेपछि देव शरीर धारण गर्नेछ ।”

“जो संघको शरणमा गएको हुन्छ, ऊ नरकमा जानु पर्दैन । मनुष्य

अपाय’ सुःख र शान्ति भनेको एक पल पनि नहुने स्थान (नरक) ।

देहलाई छोड़ेपछि देव शरीर धारण गर्नेछ ।”

“मनुष्यहरू भयभीत भई पर्वत, बन, आराम, वृक्ष र चैत्य आदि अनेकों शरणमा पर्दछन् । तर त्यो शरणबाट भयमुक्त हुने छैन, त्यो शरण उत्तम पनि होइन, त्यो शरणमा जाँदा सम्पूर्ण दुःखबाट मुक्त हुने छैन ।

“जो बुद्ध, धर्म र संघको शरणमा जान्छ । अनि (१) दुःख^१, (२) दुःखको उत्पत्ति^२, (३) दुःखको नाश^३ र (४) दुःख नाशक आर्य अष्टाङ्गिक^४ मार्ग यी चार आर्य सत्यलाई प्रजाद्वारा राम्रोसँग हेर्नु पर्छ ।

“यो नै निर्भय हुने शरण हो, यो नै उत्तम शरण हो, यो शरणमा गए समस्त दुःखबाट मुक्त हुन्छ ।”

शास्ताले यति मात्र धर्म-देशना गर्नु भएको होइन अझै “बुद्धानुस्मृति कर्मस्थान”, धर्मानुस्मृति कर्मस्थान^५ र संधानुस्मृति कर्मस्थान^६ (समाधि, ध्यान) द्वारा श्रोतापत्ति^७ मार्ग लाभ गराउने हुन्छ, श्रोतापत्ति फल लाभ^८

दुःख^१ जन्म, जरा, आधि, मरण, अप्रियसँगको मिलन, प्रियसँगको बिछोड, बाहनाअनुसार नहुने, पञ्चस्तन्ध (शरीर धारण गर्नुपर्ने) दुःख । दुःखको उत्पत्ति तृष्णाबाट नै दुःखको उत्पत्ति । दुःखको नाश^२ तृष्णाबाट मुक्त हुनु । दुःख नाशक आर्य अष्टाङ्गिक मार्ग^३ (१) सम्पर्क दृष्टि, (२) सम्पर्क संकल्प, (३) सम्पर्क बचन, (४) सम्पर्क कर्म, (५) सम्पर्क आजीव, (६) सम्पर्क व्यायाम, (७) सम्पर्क स्मृति र (८) सम्पर्क समाधि । बुद्धानुस्मृति कर्मस्थान^४ राग, दैष र महादिवाट रहित=अरह, विना गुण, स्वयंले नै ज्ञान बोध गर्नु भएको =सम्मानानुद्दो, तीन विद्या, आठ विद्या र पन्थ प्रकारका आचरणद्वारा तुसम्पन्न= विज्ञाचरण सम्पन्नो, निर्वाणगामी= सुगतो, सत्त्वलोक, संखार लोक र ओकास लोकका विज्ञ= लोकविद् । अत्युत्तम भई पूर्वलाई दमन गर्न सारथी= अनुत्तर पुरीत दम्म सारथी । देव र मनुष्यका गुण= सत्य देवमनुस्थान, सम्पूर्ण ज्ञानले युक्त बुद्ध= बुद्ध, छ प्रकारका भाग्यले सुसम्पन्न भगवान = भगवा । यसरी नै बुद्धको गुणानुस्मरण गरी निरन्तर ध्यानमा बस्नु नै बुद्धानुस्मृति कर्मस्थान हो । धर्मानुस्मृति कर्मस्थान^५ भगवान बुद्धले राम्रोसित कल्याण हुने उपदेश दिनु भएको= स्वाक्षरातो भगवता धम्मो, सुखानुभूतिको निर्मित समयको अवधि नचाहिने= सर्विद्विको, समय नविद्वै फल दिने= अकालिको, आएर हैर भन्न मिल्ने= एहिपास्तको, निर्वाण लाभ गराउने= ओपनयिको, विद्वानजनले राम्रोसित केलाएर आफ्ले नै अवदोध गर्न सकिने =पञ्चत्त्वेतिवेदो विज्ञही । यसरी नै धर्मको गुणानुस्मरण गरी निरन्तर ध्यानमा बस्नु नै धर्मानुस्मृति कर्मस्थान हो । संधानुस्मृति कर्मस्थान^६ सुआचरणमा लाने भगवानका भ्रावकसंघ=सुपृष्ठिपन्नो भगवतो सावक संघो, सोको आचरणमा लाने भगवानका भ्रावकसंघ=उज्ज्वलिपिपन्नो भगवतो सावक संघो, निर्वाणको लक्ष्य लिई न्यायपूर्वक आचरण गर्ने भगवानका भ्रावकसंघ=ज्ञायपृष्ठिपन्नो भगवतो सावक संघो, आदर सत्कार गर्न पोग्य रूपले आचरण गर्ने भगवानका भ्रावकसंघ=सामीचिप्पिटिपन्नो भगवतो सावक संघो, आहावन गर्न पोग्य भगवानका भ्रावकसंघ=आहूनेयो, पाहुना सत्कार गर्न पोग्य भगवानका भ्रावकसंघ=पाहुनेयो, दान दक्षिणा दिन पोग्य भगवानका भ्रावकसंघ=दक्षिणेयो, बिन्ति, नमस्कार गर्न पोग्य भगवानका भ्रावकसंघ=अञ्जलिकरणीयो, पुण्यरूपी बीज वयन गर्न अति नै उत्तम खेत समान भगवानका भ्रावकसंघ=अनुत्तर पुञ्जर्क्षेत लोकस्त । यसरी नै संघको गुणानुस्मरण गरी निरन्तर ध्यानमा बस्नु नै संधानुस्मृति कर्मस्थान हो । श्रोतापत्ति^७ निर्वाणको निर्मित श्रोतमा पनि व्यक्ति अर्थात सातौ पटक जन्मको बीचमा निर्वाण लाभ गर्ने व्यक्ति । श्रोतापत्ति फल^८ निर्वाणको निर्मित सातौ पटक जन्मको बीचमा निर्वाण फल लाभ गर्ने ।

गराउने हुन्छ, सकृदागामी^१ मार्ग लाभ गराउने हुन्छ, सकृदागामी फल^२ लाभ गराउने हुन्छ, अनागामी^३ मार्ग लाभ गराउने हुन्छ, अनागामी फल^४ लाभ गराउने हुन्छ, अहंत^५ मार्ग लाभ गराउने हुन्छ अनि अहंत फल^६ लाभ गराउने हुन्छ । वहाँबाट यसरी धर्म देशना भएपछि अन्तमा भन्नुभयो—“यस्तो उत्तम शरणलाई छाडेर तिमीहरूले ठीक गरेनौ ।” यो बुद्धानुस्मृति कर्मस्थानदिवारा श्रोतापत्ति मार्गादि प्रदान गर्छ ।

“भिक्षुहो ! यहि नै एक धर्मको अभ्यासले वृद्धिले, सम्पूर्ण निर्वदार्थ, विरागार्थ, निरोधार्थ, उपशमनार्थ, अभिज्ञा, सम्बोधि तथा निर्वाण प्राप्त गर्न सकिन्छ । त्यो एक धर्म के हो ? “बुद्धानुस्मृति” आदि हो । (अद्वृतरनिकाय १.१.२२६) सूत्रमा तथागतले भन्नु भएको छ

भगवानबाट यसरी नानाप्रकाले उपासकहरूलाई उपदेश दिनुभएपछि भन्नुभयो- उपासकहो ! पूर्व कालमा पनि मनुष्यहरूले तर्क वितर्कादिवारा अशरणलाई शरण ठानेर अमनुष्य (यक्ष) भएको कान्तारमा पुगदा यक्षहरूबाट भक्ष भईकन महाविनाश हुनु परेको थियो । तर “त्यही अपणणक अमनुष्य भएको कान्तारमा अनुकूल मिलाउनाले आफ्नो कल्याण गर्न सकेको थियो ।” यति भन्नु भएपछि बहाँ चूप लाग्नुभयो ।

त्यस समयमा अनाथपिण्डिक गृहपति आफ्नो आसनबाट उठेर भगवानलाई अभिवादन गरी भगवानको प्रशंसा गर्दै शीरमा दुवै हात जोडेर बिन्ति भाव गर्दै प्रार्थना गच्छो- “भन्ते ! यी उपासकहरू यस समयमा उत्तम शरणलाई छाडेर वितर्कको पछि लागेर गएकोलाई त हामीले जान्यौ । तर पूर्व कालमा यक्षहरूको वासस्थान भएको कान्तारमा पुगेका वितर्कको पछि लागेर जानेहरू विनाश हुनु अनि त्यही आनुष्य भएको ठाउँमा पुगेका अन्य मानिसहरूको कल्याण भएको भने हामीले जान्न सकेनौ, त्यो तपाईंले मात्र

सकृदागामी^१ यस मनुष्य लोकमा पुन एक पटक जन्म लिई निर्वाण साम गर्ने व्यक्ति । सकृदागामी फल^२ यस मनुष्य लोकमा पुन एक पटक जन्म लिई निर्वाण फल साम गर्ने । अनागामी^३ पुन मनुष्य लोकमा जन्म नलिई शुद्धावास ब्रह्मलोकमा जन्म लिई त्यही लोकमा अवशेष भएका भ्लेश वा संसारबन्धनबाट मुक्त भई निर्वाण प्राप्त गर्ने व्यक्ति । अनागामी फल^४ पुन मनुष्य लोकमा जन्म नलिई शुद्धावास ब्रह्मलोकमा जन्म लिई त्यही लोकमा अवशेष भएका भ्लेश वा संसारबन्धनबाट मुक्त भई निर्वाण फल प्राप्त गर्ने । अहंत^५ राग, दैष, मोहादि, सम्पूर्ण भ्लेश लेदन गरी आश्रवबाट मुक्त हुने भवचक्रको आवागमनबाट मुक्त, जीवन मुक्त हुने अन्तिम दैष धारी, पुनःजन्म लिनबाट मुक्त । अहंत फल^६ राग, दैष, मोहादि, सम्पूर्ण भ्लेश लेदन गरी आश्रवबाट मुक्त, जीवन मुक्त हुने अन्तिम दैष धारी, पुनःजन्म लिनबाट मुक्त भएका नै अहंत फल ।

थाहा पाउनु भएको छ । भगवान ! राम्रो हुने थियो, यदि तपाईंले यस कुरालाई आकाशमा उदाएको पूर्ण चन्द्र भई गरी त्यस कुरालाई प्रकट गरि दिनु भएमा । अनि भगवानले भन्नुभयो- गृहणति । मैले अनन्त अनेकौ समयसम्म दस पारमितालाई^१ पूर्ण गरेर मानिसका शंकालाई निवारण गर्नको निमित्ति सर्वज्ञ ज्ञानलाई प्राप्त गरे । स्वर्णको पात्रमा सिंहको तेल राख्ने जस्तै गरिकन राम्रोसित ध्यान दिएर सुन । भनी सेठलाई सचेत गर्नु भई बादललाई फाई चन्द्रमा निस्के जस्तै पूर्व जन्मका लुकेको कुरालाई प्रकट गर्नु भयो-

पूर्व जन्मको कथा

पूर्व कालमा काशी देशस्थित वाराणसी नगरमा ब्रह्मदत्त नाउँका राजा थियो । त्यस समयमा सार्थवाह बन्जाराको कुलमा बोधिसत्त्व माताको गर्भमा दश महिना बसेर जन्म लियो । क्रमानुसार वर्ष पुगेपछि पाँचसय गाडामा सामान राखेर व्यापार गर्दै जीवन बिताउँदथ्यो । व्यापारको शिलशिलामा कहिलेकाही पूर्व देशबाट अपरान्त जान्थ्यो भने कहिलेकाही अपरान्तबाट पूर्व देशमा जान्थ्यो । वाराणसीमा नै अर्का एक जना सार्थवाहको कुलमा जड मूर्ख र उपाय कुशल नभएका बन्जारा थियो । बोधिसत्त्व एकदिन वाराणसीबाट धेरै नै बहुमत्य सामानहरू लिएर पाँचसय बयल गाडामा सामान भरेर त्यहाँबाट जानलाई तयार गरिरहेको थियो । त्यो मूर्ख सार्थवाह पुत्र पनि त्यसरी नै पाँचसय गाडामा सामान भरेर जानलाई तयार गरिरहेको थियो ।

त्यस समयमा बोधिसत्त्वले विचार गन्यो- “यदि यो बाल, मूर्ख सार्थवाह मर्सींगी गएमा एकहजार गाडा एउटै मार्गबाट जाँदा बाटो नपुग्ने हुन्छ, मान्छेहरूलाई बाउरा- पानी अनि गोरुहरूलाई घाँस पनि दुर्लभ हुनेछ । कि त म पहिला जानु पर्ना कि नभए उसलाई पहिला पठाउनु पर्ना । यसरी विचार गरेपछि उसलाई बोलाउन पठाई उत्त कुराहरू भनेपछि सोध्यो- “दुवै जनासींगी जान मित्दैन त्यसैले तिमी पहिला जाने कि पछि ?

उसले विचार गन्यो- यदि म पहिला जान सकेमा धेरै फाइदा हुनेछ । नविग्रेको बाटोबाट जान पाइनेछ, गोरुहरूले राम्रोसींग घाँस खान

^१ इसपारमिता’ (१) दान, (२) शील, (३) नैष्कम्प्य, (४) प्रज्ञा, (५) बीर्य, (६) मानिन, (७) सत्य, (८) अधिष्ठान, (९) मैत्री, (१०) उपेक्षा

पाइने छ, मानिसहरूको निम्नि तरकारी बनाउन सागपातहरू सुलभ हुनेछ, सफा पानी पिउन पाइने छ, अनि आफूले चाहे जस्तो मूल्यमा सामान बेच्न सक्नेछु । यसरी विचार गरेपछि भन्यो-“साथी ! म पहिला जान्छु ।” बोधिसत्त्वले पनि आफू पछि गएमा धेरै नै फाइदा हुने देख्यो । यदि म पछि गएमा- “पहिला जानेले अप्टेरो मार्गलाई सजिलोसँग जान हुने गरी मार्ग बनाउने छ । ऊ गएको मार्गबाट नै म जानेछु । पहिला गएका गोरुहरूले छिपेको कडा खालको घाँसपात खानेछ । पछि त्यही कलिनो घाँसपात पलाएकोलाई मेरा गोरुहरूले खान पाउनेछन् । मानिसहरूले सागपात टिपेको ठाउँमा नयाँ सागपात पलाउँदा त्यसलाई टिपेर मेरो मान्छेहरूले मीठो गरिकन तरकारी बनाएर खान पाउनेछन् । पानी नभएको ठाउँमा जमीन खनेर पानी निकालेको ठाउँमा हामीले पानी पिउन पाउनेछौं । सामानको मूल्य राख्न भनेको मानिसको ज्यान लिने समान हुन्छ । म पछि जाँदा यसले राखेको मूल्यमा नै सामान बेच्नेछु । यसरी विचार गरेपछि भन्यो- “साथी ! त्यसो भए तिमी नै पहिला जाऊ ।” साधु, साथी ! भनी मूर्ख सार्थवाहने गाडाहरूलाई लिएर गइकन क्रमशः मनुष्यहरूको गाउँ बस्तीलाई पार गर्दै कान्तारको प्रवेशस्थानमा पुगे ।”

कान्तार भनेको- चोर-कान्तार, बाल-कान्तार, निर्जल-कान्तार, यक्ष-कान्तार र अल्पभक्ष-कान्तार यी पाँच- कान्तारहरू हुन्छन् । चोरहरू भाएको ठाउँको मार्गलाई चोर-कान्तार, सिंहादि हिसक जन्तुहरू भाएको ठाउँलाई बाल-कान्तार, नुहाउन र पिउन पानी नभएको ठाउँलाई निर्जल-कान्तार, अमनुष्य यक्षादि हुने ठाउँलाई यक्ष-कान्तार र कन्दमूलादि केही खान नपाउने ठाउँलाई अल्पभक्ष-कान्तार भन्दछन् । यी पाँच कान्तार मध्येमा निर्जल-कान्तार र यक्ष-कान्तार भन्ने मार्गबाट यिनीहरू जानुपर्थ्यो । त्यसैले त्यो सार्थवाह पुन्ने ठूलूला घडामा पानी भरेर साठी योजन (=४८० माइल) को कान्तारको मार्ग भई जान थाले ।

तिनीहरू यक्षहरूको वासस्थान भएको कान्तार बीचबाट जाँदै गर्दा त्यस कान्तारमा बस्ने यक्षहरूले सोञ्ज थात्यो-“यी मानिसहरूले ल्याएको पानीलाई फ्याँक्न लगाउन सकेमा त तिनीहरू दुर्बल हुँदा यिनीहरू सबैलाई भक्ष गर्न पाउने छौं । यही विचारानुसार यक्षहरूले आफूनो रूपलाई परिवर्तन गरी मनुष्य भेषमा व्यापारी भई स्वेत तरण गोरुहरूद्वारा गाडा तान्न

ताधु स्वीकारक शब्द, प्रशासित शब्द, अन्यबाद, हर्षाल्पसात शब्द ।

लगाएर मनोरम वाहनमा बसी धनुष-ढाल-माला र शस्त्रादि हातमा लिएर दस, बाहजना मनुष्यरूपी यक्षहरूका साथमा उत्पल र कुमुद फूलको माला लगाएर भिजेको केश, भिजेको वस्त्रमा राजा समान भई गाडामा बसिकन गाडाको पाढ्यामा हिलो छ्यापेर त्यस मार्गबाट गई रहेको जस्तो गन्धो । उसको अधिपछि लाग्ने मान्छे र सेवकले पनि भिजेको केश, भिजेको वस्त्र, उत्पल-कुमुद फूलको माला लगाई राता, सेता कमलको, गुच्छा लिई पानी र हिलोका थोपाहरू भाँडै, कमलको डाँठको जरा खाँडै गइरहेका थिए ।

अगाडिबाट हावाले धूनो उडाएर त्याउँदा बन्जाराले नोकरहरूलाई धूलो सफा गर्न लगाएर अघि जाने गर्थ्यो । जब पछाडिबाट हावा चल्दथ्यो तब त्यस्तै प्रकारले पछाडि पछाडि भई जाने गर्थ्यो । त्यसबेला अगाडिबाट हावा आइरहेको थियो । त्यसैले बन्जारा अघि अघि गई रहेको थियो ।

तिनीहरूलाई आइरहेको यक्षले देखेर आफ्नो गाडालाई बाटोको एक छेउमा राखेर तिनीहरूसँग कुशल वार्ता गर्दै सोध्यो- “तिमीहरू कहाँबाट आएको अनि कहाँ जाने ?” सार्थवाहले पनि गाडालाई बाटोको एक छेउमा राखेर तिनीहरूको गाडालाई जाने बाटो दिँदै मनुष्यरूपी यक्षलाई भन्यो- “ज्यु, हजूर । हामी वाराणासीबाट आएका हौं ।” बन्जाराले सोध्यो- तिमीहरूले त उत्पल-कुमुदको माला लगाएर, कमलको फूललाई हातमा लिएर, कमलको डाँठको जरालाई खाँडै हिलैहिलो भई पानीलाई टप्काउँदै आइरहेका छौं । के तिमीहरू आइरहेको बाटोमा पानी परिरहेको छ ? के तलाउमा पद्मादि फूलहरूले ढकमकक ढाकेको छ ? यक्षले उसको कुरालाई सुनेर भन्यो- “के भनेको साथी ? यो हरियो बनलाई तिमीहरूले देखिरहेका छौं नि त्यस जंगलको उता भयझुर पानी परिरहेको छ । पहाडुको कन्दरा, तलाउहरू पानीले भरिभराउ छ । त्यस कन्दरा र तलाउहरूमा विभिन्न कमलका फूलहरूले ढकमकक गरी ढाकेको छ ।” अनि अधिपछि गर्दै गइरहेको गाडाहरूलाई देखेर नजानेको जस्तो गरी मुनष्यरूपी यक्षले सोध्यो- “यी गाडाहरूलाई लिएर कहाँ जान लागेको ?” “फलानो फलानो ठाउँमा ।” “यी गाडाहरूमा के के सामानहरू छन् त ? फलानो फलानो सामानहरू छन् ।”

"पछाडि आइरहेको गाडामा त धेरै नै गहुँगो सामान भएको जस्तो लाग्छ । त्यसमा के सामान छ नि ?" "त्यसमा पानी छ ।" "तिमीहरूले यहाँसम्म पानी लिएर आयौ रास्ते गच्यौ । तर यहाँबाट उत्ता लाग्दा पानीको आवश्यकता छैन, अगाडि जाँदा धेरै नै पानी पाउने छौ । त्यसैले पानीको भाँडालाई फुटान्नेर पानी जति सबै फ्रायाँकेर हलुका गरी सुखपूर्वक गए हुन्छ । यसरी ठीक पारेर कुरा गरी सकेपछि "तपाईंहरू जानुहोस, हामी पनि जानेछौ" भनी अलिक टाढा गए जस्तो गरी आँखाबाट ओझेल भाएपछि यक्षहरू आफैनै निवासस्थानमा नै गए । त्यो मूर्ख सार्थवाहले आफूनो मूर्खताले गर्दा यक्षको वचनलाई स्वीकार गरेर पानीको भाँडाहरूलाई फुटाउन लगाई एकमुट्ठी पानी पनि बाँकी नराख्चेर सबै फ्रायाँक्न लगाई गाडाहरू हाँकेर लायो । तिनीहरू अगाडि जाँदा कही कतै पनि पानी पाउन सकेन । पानी नपाएर तिनीहरूको जीउ गल्न थाल्यो । तैपनि तिनीहरू सूर्यास्त नहोइङ्गेल गइरहँदा यक्षहरूको नगरमा पुग्यो । तिनीहरूले गाडाबाट गोरुहरूलाई फुकालेर पाढ्यामा बाँधिकन रात बिताउन त्यही बास बस्न थाल्यो । तिनीहरूसँग न त पिउनलाई पानी, न त खाना पकाउनको लागि पानी थियो, न त गोरुहरूका निमित्त नै पानी थियो । मानिसहरू थाकेको, गलेको हुनाले आफूहरू जहाँ जहाँ बसेका थिए त्यही त्यही नै बसेर निदाउन थाले । यक्षहरू मध्य रातमा यक्ष नगरबाट निस्केर मानिसहरू सहित सबै गोरुहरूलाई भारेर मासु जति खाएर हुँडी जति त्यही फालेर गए । यसरी मूर्ख सार्थवाहको आश्रयमा बसेका सबैले नै आफूनो ज्यान गुमाउनु पन्यो । हाडहरूमात्र यताउता परिरहेको थियो । अनि पाँचसय गाडाका सामानहरू भने यथावत नै थियो ।

मूर्ख सार्थवाह पुत्र निस्केको पन्थ दिनपछि बोधिसत्त्वले पनि पाँचसय गाडाहरू लिएर नगरबाट निस्केर क्रमानुसार जाँदै गर्दा त्यही यक्षहरूका कान्तारमा पुगे । त्यहाँ जान अधि उसले पानीको भाँडामा प्रशस्त पानी भर्न लगाएर एकै ठाउँमा सबैलाई भेला गराई यसरी भन्यो—"मलाई नसोधिकन तिमीहरूले एकमुट्ठी पानी पनि खेर नफाल्नु । कान्तारमा भएको विष वृक्षहरू, पातहरू, फूलहरू वा फलहरूलाई तिमीहरूले पहिले नखाएको भएमा मलाई नसोधिकन नखानु ।" मानिसहरूलाई यसरी उपदेश दिएर पाँचसय गाडालाई हाँक्न लगाई त्यस यक्षका कान्तार भएको ठाउँमा पुगे । बीच

कान्तारमा पुगेपछि ती यक्षहरूने पहिलेको जस्तै नै गरीकन बोधिसत्त्व आइरहेको बाटोमा आफूहरू त्यही मार्गबाट आइरहेको जस्तो गरी देखाए । उसलाई देख्ने वित्तकै बोधिसत्त्वले चिनि हात्यो । “यो कान्तारमा पानी छैन, पानी नभएको हुनाले यो कान्तारको नाउँ निर्जल कान्तार हो । यसको आँखा रातो र निर्भयी देखिन्छ, अनि यसको छायाँ पनि देखिदैन । अवश्य पनि अघि गएका त्यो मूर्ख सार्थवाह पुत्रलाई सबै पानी फृयाँक्न लगाएर दुःख, कष्ट दिएर यी यक्षहरूले तिनीहरू सबैलाई भक्ष गरेको हुनुपर्छ ।” “म उपाय-कुशल भएको पणिडत भनी यसले चिनेको छैन । केही नजानेको भनी ठानेको होला । त्यसैले बोधिसत्त्वले भन्यो- हामी बन्जाराले पानी भएको ठाउँलाई नदेखेसम्म हामीले त्याएको पानीलाई त्यसै फृयाँक्ने छैनौ । पानी भएको ठाउँलाई देखेपछि मात्र पानी फृयाँकेर गाडालाई हलुका गरी जानेछौ । तिमीहरू आफूनो बाटो लाग । हामी आफूनो बाटो लाग्नेछौ ।” ती यक्षहरू अलिक गएको जस्तो गरी आफूनो यक्ष नगरमा नै तिनीहरूले नदेख्ने गरी फर्केर गए ।

यक्षहरू गडासकेपछि मानिसहरूले बोधिसत्त्वलाई भन्यो- “आर्य ! यो हरियो वन देखिन्छ यस वनको उतातिर पानी परिरहेको छ भन्दै ती मानिसहरूले थरि थरिका रंगिबिरंगी कमल फूलका माला धारण गर्दै, कमलका फूलहरू लिएर त्येसको डाँठको जरालाई खाँदै भिजेको वस्त्र, भिजेको केशबाट पानीको थोपालाई टप्काउँदै आएको हामीले देख्यौ । त्यसैले हामीले पानीलाई फृयाँकेर गाडालाई हलुका पारेर यहाँबाट चाँडै नै जानुपर्ना ।”

उनीहरूको कुरालाई सुनेर बोधिसत्त्वले समस्त गाडाहरूलाई चाँडै नै रोक्न लगाएर, सबैलाई एकत्रित पारेर तिनीहरूसँग यसरी सोध्यो- “के तिमीहरूले यो भन्दा पहिले यस कान्तारमा तलाउ वा पोखरी छ भनेर कोही कसैबाट सुनेका छौ ? “अहैं, यसो त पहिले कहिले पनि सुनेका छैनौ ।” यस ठाउँमा पानी नभएको हुनाले नै निर्जल कान्तार भनेको हो । अहिले एकजना मान्छेले यो हरियो वनको उतातिर मूसलधारा पानी परिरहेका छ भन्यो । स भन त मूसलधारा पानी पर्दाको हावाको बैग कति टाढासम्म बहने गर्दै ? “आर्य ! दुई कोशसम्म ।” के त हामी मध्यमा कोही एक जनाको शरीरमा पानी पर्दाको हावा लागेको थाहा छ ? “आर्य ! छैन ।” “बादलको शीर्ष भाग कति

टाढाबाट देखन सकिन्छ ? ” “आर्य ! बाह कोश टाढाबाट पनि देखन सकिन्छ । ”
के त तिमीहरू मध्यमा कसैले त्यो बादलको शीर्ष भागलाई देखेका छौं ? ”
“आर्य ! छैन । ” “बिजुली चम्किंदा कति टाढाबाट देखन सकिन्छ ? ” बाह,
पन्ध कोश टाढाबाट पनि देखन सकिन्छ । ” तिमीहरू मध्यमा कसैले बिजुली
चम्केको देखन सक्यौ ? ” “आर्य ! छैन । ” “मेघ गर्जिंदाको आवाज कतिको
टाढासम्म सुन्न सकिन्छ ? ” “आर्य ! दुई चार कोश टाढाबाट पनि सुन्न
सकिन्छ । ” “तिमीहरू मध्येमा कसैले मेघ गर्जेको आवाजलाई सुन्न्यौ त ? ”
“आर्य ! सुनेका छैनौ । ” त्यसैले “यिनीहरू मान्छे होइन, यक्षहरू हुन् ।
हामीहरूले त्याएको पानी फ्र्याँक्न लगाएर, हामीलाई दुर्बल पारेर खाने इच्छाले
आएको हुनुपर्छ । ” हामीभन्दा पहिला जाने सार्थवाह पुत्रसंग कुशल उपाय (बुद्धि)
छैन । शायद उसले तिनीहरूको कुरालाई पत्याएर पानी फ्र्याँक्न लगायो
होला । अनि पानी नपाएर छटपटिएका, दुःख पाइरहेका सबैलाई नै यक्षले
भक्ष गन्यो होला । त्यसको पाँचसय गाडाका सामानहरू भने जस्ताको तस्तै नै
भएको हुनुपर्छ । हामीले आज देखन पाउने छौं । त्यसैले अलिकति पनि पानी
खेर नफालि गाडाहरू हाँक । ” भनी छिट्ठिटो हाँक्न लगायो ।

तिनीहरू त्यहाँबाट जाँदा यक्षहरूद्वारा भक्ष गरिएको ठाउँमा पुरायो ।
त्यहाँ मान्छे र गोक्खहरूका हाड अनि पाँचसय गाडाहरू त्यतिकै परिरहेको देखे ।
बोधिसत्त्वले त्यही नै गाडाबाट गोरुहरूलाई खोल्न लगाएर ठाउँ ठाउँमा
घेराबन्दी गरिकन दिन बाँकी रहँदा नै मान्छेहरू र गोरुहरूलाई सन्ध्याकालको
खाना खान लगाई मानिसहरूका माभमा गोरुहरूलाई राखेर आफू स्वयं
तिनीहरूको नायक भई हातमा खडग लिएर सारा रात नसुतिकन उभिएर नै
पहरेदार भई सुरक्षा गरिरह्यो । बिहान भएपछि त्यस बिहानीको समयमा नै
समस्त काम सकेर खानपिन पछि दुर्बल गाडाहरूलाई छाडेर बलिया गाडाहरू
लिन लगाएर, अल्पमूल्यका सामानलाई छाडेर मूल्यवान सामान राख्न लगाएर
आफू जानु पर्ने ठाउँमा गएर दुई गुणा, तीन गुणा बढी भाउमा सामानहरू बैचेर
आफूना सबै परिषद्का साथमा वाराणसी नगरमा सकुशल फर्केर आए ।

शास्ताले यसरी धर्मकथा सुनाई सबनु भएपछि भन्नुभयो- गृहपतिहो !
पूर्वकालमा मूर्ख सार्थवाहपुत्रले यथोचित विचार नपुन्याएको हुनाले महाविनाश
भयो । यथोचित विचार पुन्याएको हुनाले अमनुष्यको हातबाट मुक्त भएर

आफूले चाहेको ठाउँमा गईकन धेरै नै धनार्जन गरी आफैनै देशमा सकुशल फर्केर आउन पायो । भनी दुवै कथालाई मिलाउनु भई सम्यकसम्बुद्धले निम्न गाथा भन्नुभयो -

“अपण्णक ठानमेके, दुतियं आहु तकिकका
एतदञ्जाय मेधावी, तं गण्हे यदपण्णक”नित ।”

एकजनाले निरापदको कारणलाई भन्ने गर्छ, भने अर्कोले चाहिँ तर्कग्राही भई भन्नेगर्छ । यही कुरालाई जानेर पणिडतजनले त्यो ग्रहण गर्नु जुन निरापद (अपण्णक) हुने हो ।

‘अपण्णक’ भनेको विरोध रहित सही मार्गद्वारा निर्वाणलाई प्राप्त गराउने हो । ‘स्थान भनेको कारणलाई दर्शाएको हो, किनकि ‘फल’ त्यस कारणको अधिनमा हुन्छ । त्यसैले ‘स्थान’ भनेको हो । स्थानलाई स्थान अस्थानलाई अस्थान (यथार्थलाई यथार्थ, अयथार्थलाई अयथार्थ) तथ्य ज्ञान आदि हुनु (विभङ्ग ८०९ मा उल्लेख भएको छ) अपण्णक र स्थान यी जुन दुवै पद हुन् “जुन कि अत्यन्तै हित, सुख प्रदायक हो, पणिडतद्वारा आचारित अनि अन्तमा विरोध रहित भई सही मार्गमा लाग्ने भन्ने अर्थलाई दर्शाएको हो । यो त संक्षेप मात्र हो, विस्तारमा भन्नु परे त्रिशरणमा पर्नु, पञ्चशील, दसशील, प्रातिमोक्ष संबर’, इन्द्रिय संबर’, आजीव परिशुद्धी’, प्रत्यय प्रतिसेवन’, समस्त चार परिशुद्ध’, इन्द्रियमा गुप्तद्वार’, भोजनमा मात्रा ज्ञान’, जागरणयोग’, ध्यान’, विपश्यना’, अभिज्ञा”, समापत्ति”,

प्रातिमोक्ष संबर’ भिक्षुले पालन गर्न २२७ नियम र भिक्षुणीले पालन गर्ने ३११ नियम (विनय पिटक हेरी ॥) इन्द्रिय संबर’ रूप, शब्द, गन्ध, रस र स्पर्शप्रति संबर, संयम, अर्थात त्यसप्रतिको आकाशप्रकारमा जाराकल नहुने । आजीव परिशुद्धी’ जीविकाको निर्मित कुनै पनि प्रकारले बैठिक तीर तरिकाबाट कार्य गरी जीविका नगर्ने । प्रत्यय प्रतिसेवन’ चीवर, भोजन, शयनपालन र मैवज्ञ आदि सेवन गर्दा ज्ञानसे युक्त भई उन्मत्त भावबाट रहित हुने । समस्त चार परिशुद्ध’ (१) प्रातिमोक्ष संबर, (२) इन्द्रिय संबर (३) आजीव परिशुद्ध र (४) प्रत्यय प्रतिसेवन । इन्द्रियमा गुप्तद्वार’ रूप, शब्द, गन्ध, रस, स्पर्श र मनलाई चञ्चल नगरी यी इन्द्रियहरूमा सुरक्षित वा शान्त, दानत गरिराख्ने । भोजनमा मात्रा ज्ञान’ खानपिन आदिमा मात्रा ज्ञान हुनु । जागरणयोग’ निर्वाण लाभ गर्न हेष्यो गर्नु पनि क्रियाकलापमा जागरूक भई ध्यान भावना गर्ने । ध्यान’ सम्पर, विपश्यना । विपश्यना’ अनित्य, दुख र अनात्मालाई यथार्थ सहित प्राप्तद्वारा हेर्ने । अभिज्ञा” एञ्च अभिज्ञा, वडुभिज्ञा, अष्टाभिज्ञा, दिव्यचक्र, दिव्यभ्रेत, बहुविधरिषि, परवित्सत्त्वाई जाने, पूर्वनिवासविदा, आश्रवक्षय=वटुविज्ञ, पर्याकर्येण्णा र अनातांग अष्टाभिज्ञा । (विशुद्धिमार्ग हेरी) । समापत्ति” महाकलणा समापत्ति, महान कल्पासे युक्त भई ध्यान दिव्यद्वारा युक्त हृतसन्ने व्यक्तिलाई देख सकिने । समापत्ति (१) प्रथम ध्यान, (२) द्वितीय ध्यान, (३) तृतीय ध्यान, (४) चतुर्थ ध्यान नै रूपावचर ध्यान हो । (५) आकाशानन्त्यायतन, (६) विज्ञानन्त्यायतन (७) आकिञ्चन्यायतन (८) नैवसंक्षेप नासंज्ञायतन ५ देखि ८ सम्पर्को ध्यान नै रूपावचर ध्यान हो । यी रूपावचर र अल्पावचर ध्यानलाई समापत्ति ध्यान भन्दछन् । (विशुद्धिमार्ग हेरी)

आर्यमार्ग^१, आर्यफल^२, यी सबै नै अपणणक, स्थान अपणणक प्रतिपदा, नैर्याणिक प्रतिपदा भन्ने अर्थ हुन्छ । नैर्याणिक प्रतिपदा भनेको यहि नै हो, त्यही अपणणक प्रतिपदा दर्शाउनलाई भगवानले यो सूत्र भन्नुभएको छ ।

“भिक्षुहो । तीन धर्मले युक्त भिक्षु निर्दोष (निरापद) मार्गका अनुगामी हुन्छ । यी तीन के के हुन् ?” “भिक्षुहो । यहाँ भिक्षु इन्द्रियमा गुप्तद्वार (संयमित) हुन्छ, भोजनमा मात्रा जान्ने हुन्छ र जागृत भई बसेको हुन्छ ।” “भिक्षुहो ! यहाँ भिक्षुले आँखाद्वारा रूपलाई हेरेर आकर्षित (निमित्तग्राही) हुँवैन ... पै... ।” “भिक्षुहो ! यसरी नै भिक्षु इन्द्रियमा गुप्तद्वारा हुन्छ ।

“भिक्षुहो ! भिक्षु कसरी भोजनमा मात्राज्ञ हुन्छ ?” “भिक्षुहो ! यहाँ भिक्षुले रास्तोत्तरंग प्रत्यवेक्षण गरी आहार ग्रहण गर्नेहुन्छ न त मस्तीको लागि, न त अभिमानको लागि ... ।” “भिक्षुहो ! यसरी नै भिक्षुले भोजनको मात्रालाई जानेको हुन्छ ।

“भिक्षुहो ! भिक्षु कसरी जागरूक हुन्छ? ” “भिक्षुहो ! भिक्षु दिनमा चड्कमण गर्ने हुन्छ, बस्ने हुन्छ ... ।” “भिक्षुहो ! यसरी नै भिक्षु जागरूक हुन्छ ।

यस सूत्रमा तीनवटा मात्रै धर्महरूलाई भनिएको छ । तर यो अपणणक प्रतिपदाले अर्हत फललाई प्राप्त गराउने हुन्छ । यहाँ अर्हत फल र फल समाप्ति तथा उपाधि रहित निर्वाण प्राप्ति गराउने मार्गको नाउँ हो ।

‘एकेति’ यो शब्दको मतलब हो पठिङ्डतजन । त्यहाँ ‘फलानो नाउँको भन्ने केही पनि लागू हुँदैन । तर यहाँ एक शब्दको प्रयोग भएको परिषद् सहित बोधिसत्त्वलाई नै भनेको बुझ्नु पर्छ । दुतियं आहु तकिकका =अर्कालाई तार्किक भनिन्छ । दुतियन्ति=पहिला भनिएको अपणणक स्थान (निरापदको कारण) नैर्याणिक कारण (निर्वाणको मार्गमा लाने कारण) बाट अलगिने भएकोले ‘अर्को चाहिँ’ तर्कग्राहि भनेको हो । आहु तकिककाति=तर यहाँ पहिलाको शब्दलाई नै नियुक्त गर्नुपर्छ ।

आर्यमार्ग^१ भ्रोतापत्ति, सकृदागामी, अनागामी र अर्हत मार्ग । आर्य फल^२ भ्रोतापत्ति, सकृदागामी, अनागामी र अर्हत फल ।

अपणणकट्ठानं=निरापादको, अविरोधि कुरालाई, नैर्याणिक कुरालाई बोधिसत्त्व प्रमुख पण्डितजनले ग्रहण गय्यो । तर ज-जसले मूर्ख बन्जारालाई आफ्नो नायक बनाएको थियो त्यो तार्किक (आफ्नो पक्ष प्रबल बनाउन आवश्यक पर्ने तर्क गर्ने) थियो । तिनीहरू दुतियं=अर्को चाँहिले अनैतिक, अयथार्थ विरोध कुरा र अनैर्याणिक (बेठीक मार्ग) लाई ग्रहण गय्यो । बोधिसत्त्व प्रमुख परिषद्ले अपणणक स्थानलाई ग्रहण गरेको हुनाले उनीहरू शुद्ध मार्ग (शुक्ल मार्ग) मा लागेका भए । जो अर्को थियो ‘अगाडि पानी भएको हुनुपर्छ’ यस प्रकारले तर्कग्राही भई अनैर्याणिक ग्रहण गरेको थियो । तिनीहरू कृष्ण प्रतिपदा (अन्धकार मार्गमा) लागेका भए ।

शुक्ल प्रतिपदा (मार्ग) भनेको हानिकारक नभएको, कृष्ण प्रतिपदा (मार्ग) भनेको हानिकारक भएको । त्यसैले जो शुक्ल प्रतिपदामा लागे तिनीहरू स्वस्तिकारक र मंगलकारक भए । जो कृष्ण प्रतिपदामा लागे तिमीहरू ध्वस्त भयो, विनाश हुनुपर्यो । यसप्रकारले भगवानबाट अनाथपिण्डक गृहपतिलाई भन्नुभएपछि अगाडि यसो भन्नुभयो- “एतदञ्जाय मेधावी, तं गण्हे यदपणणकन्ति=यस अर्थलाई बुझेर पण्डितले त्यो मार्ग अपनाउनु पर्छ जुन कि अपणणक हो ।

यहाँ एतदञ्जाय मेधावीति “मेधा”ति भनेको विशुद्ध विपुल, उत्तम प्रज्ञाद्वारा सम्पन्न भएका कुलपुत्रले यो ‘अपणणक (निरापद) अनि यो सपणणक (निरापद रहित), अनि यो तर्कग्राही, (आफ्नो पक्ष प्रबल बनाउन आवश्यक पर्ने तर्कलाई लिने हुन्छ), अतर्कग्राही (आफ्नो पक्षलाई प्रबल बनाउन तर्क आवश्यक नभएको) भनी जानेको हुन्छ । यी दुवैलाई तर्कग्राही र अतर्कग्राही हुने गुण दोष, लाभ-हानी, हित-अहितलाई जानेको हुन्छ । तं गण्हे यदपणणकन्ति=जुन अपणणक हो त्यो अत्यन्तै शुक्ल प्रतिपदा हो, अहित नहुने प्रतिपदा हो अनि नैर्याणिक हो, त्यसैले यही नै ग्रहण गर्नुपर्छ । किन ? पूर्ण रूपले कल्याण हुने भएको हुनाले । तर अर्कोलाई ग्रहण नगर्नु । किन ? अकल्याणकारी हुनाले । यो अपणणक प्रतिपदालाई सबै बुद्ध, प्रत्येक बुद्ध र बुद्धपुत्रका प्रतिपदा हुन् । समस्त बुद्धहरू अपणणक प्रतिपदामा नै बसेर ढृढ वीर्यद्वारा पारमितालाई पूर्ण गरिनकन बोधि वृक्षको मूलमा बसेर बुद्ध हुन्छन्, प्रत्येक बोधि उत्पन्न भई प्रत्येक बुद्ध (आफू एकलै निर्वाण लाभ गर्ने तर धर्म प्रचारमा अनुत्साही, एकलो बुद्ध)

हृष्ण । बुद्ध-पुत्र (बुद्धका शिष्यहरू) भई श्रावक पारमि ज्ञानलाई साक्षात्कार गर्ने हृष्ण ।

भगवानबाट यसरी ती उपासकहरूलाई तीन कुल- सम्पत्ति, ६ वटा
कामावचार स्वर्गलोक (मनुष्यलोकसहित यी छ देवलोकहरू चतुरमहाराजिक
देवलोक, तावातिंस देवलोक, यामा देवलोक, निम्मानरति र परनिम्मितवसवती),
ब्रह्मलोक-सम्पत्तिलाई दर्शाउनु भई अन्तमा अहंत मार्ग फल दिलाउने अपणणक
प्रतिपदा अनि चार भक्तहरू, पाँच नीचकूलमा जनिनु पर्ने सपणणक प्रतिपदालाई
दर्शाउनु भयो । अपणणक प्रतिपदाको धर्म देशना गर्नु भएपछि चार-आर्य
सत्यलाई सोह प्रकारका आकारले प्रकाश पार्नु भयो । चार-आर्य सत्यको
धर्मदेशनापछि ती पाँचसय जना उपासकहरू धोतापत्ति फलमा प्रतिष्ठित
भए ।

शास्ताले यो धर्म देशनालाई दर्शाउनु भई, दुई विषयवस्तुलाई लिएर भन्नु भएपछि त्यसलाई तुलना गरी देखाएपछि, जातकको मेल मिलाएर देखाउनुभयो (अपण्णक जातक कथाका व्यक्तिहरू बुद्धका समयमा को को हृन् भनेर चिनाउनको निम्नि भन्नुभयो)- “त्यस समयमा मूर्ख सार्थवाहपुत्र देवदत्त थियो, उसको परिषद् देवदत्तका परिषद् नै थिए । पणिडत सार्थवाहपुत्रका परिषद् बुद्धका परिषद् थिए, अनि पणिडत सार्थवाहपुत्र भने म नै थिएँ । भनी देशना टूङ्गाउनु भयो ।

ପ୍ରକାଶକ ମେଳାନ୍ତିକା

महासीलव जातक कथा (५१)

“आसीसेयेव पुरिसोति” भन्ने यो शास्ताले जेतवनमा विहार गर्नु हुँदा अनुत्साहित, वीर्यहीन भएका भिक्षुलाई लिएर भन्नुभएको हो । वीर्यहीन भएका भिक्षुलाई शास्ताले सोधनु भयो- “सच्चं किर त्वं भिक्खु ओस्सत्थविरियोसी”ती ? “साँच्चै नै हो कि, भिक्खु ! तिमी वीर्यहीन भएको ?” “आम, भन्ते” ति । ज्यू हो, “भन्ते ! भिक्खु !” “तिमी यस नैर्याणिक शासनमा प्रद्वजित भएर पनि किन वीर्यहीन भई बसेको ?” पूर्व कालमा पणिडतले राज्य गुमाउन परेता पनि आफ्नो वीर्य बलद्वारा विनष्ट भइसकेको मान-सम्मानलाई पुनः लिन सफल भएको थियो भनी पूर्व जन्मको कथा सुनाउनु भयो ।

पूर्व जन्मको कथा

अतीत कालमा बनारसमा ब्रह्मदत्तले राज्य गरिरहंदा बडामहारानीकी कोखबाट बोधिसत्त्वको जन्म भयो । नामाकरणको दिनमा उसलाई ‘सीलवकुमार’ भनी नाउँ राख्यो । ऊ सोह वर्षको उमेरमा समस्त शील्प-विद्यामा उत्तीर्ण भएपछि पिताको मृत्यु पश्चात राज्य-भार ग्रहण गन्यो । उसको स्वभावमा धर्म गर्ने भएको हुनाले धार्मिक, धर्मराजा महासीलव भन्ने नाउँ रहन गयो । उसले नगरको चारैवटा मूलद्वारमा, मध्यस्थानमा र प्रवेशद्वारमा गरी ६ वटा दानशाला दरिद्रहरूका निमित खोल्न लगाइयो । ती दानशालाहरूमा दिनहुँ दान दिने गर्थ्यो । अनि शीललाई पालन गर्थ्यो । उपोसथका दिनमा उपोसथ शीलपालन गर्थ्यो । क्षान्ति, मैत्री र दयाले सम्पन्न भईकन आफ्नो काखको पुत्रलाई सन्तोष वा खुसी पारे भै गरी समस्त सत्त्वलाई सन्तुष्ट पाई धर्मपूर्वक राज्य गर्दथ्यो । त्यहाँ दरबारमा एकजना अमात्यले दुष्कर्म गरेको कुरालाई थाहा पाएर मन्त्रीहरूले राजालाई सुनायो । राजाले उसको व्यवहारमा विचार पुऱ्याउँदै हैँदै जाँदा प्रत्यक्ष रूपले आफूले थाहा पाएपछि बोलाउन पठाइयो र आएपछि राजाले भन्यो- ‘हे अन्धो, मूर्ख ! तिमीले अनुचित काम गन्यौ । त्यसैले अब तिमी मेरो राज्यमा बस्न योग्य भएनौ । तिमीले आफ्नो धन-सम्पत्ति सहित परिवारहरूलाई

लिएर अन्यत्र नै जानु भनी देशबाट निकाली दियो । देश निकाला भएपछि ऊ कोशल राज्यमा गडकन कोशल राजाको सेवामा रहेंदा विस्तारै त्यहाँ राजाको आन्तरिक विश्वास पात्र भइयो ।

उसले एकदिन कोशल राजालाई भन्यो- “देव ! वाराणसी देश भनेको माहूरी नभएको चाका जस्तै नै हो । वहाँका राजा अत्यन्तै कोमल स्वभावको छ । तपाईंसँग भएको थोरै सेनाद्वाराले पनि वाराणसी राज्यलाई जितेर लिन सकिने छ । उसको कुरालाई सुनेर राजाले भन्यो- “वाराणसी राज्य त ढूलो छ नि !”

यसको भनाइबाट थोरै सेनाद्वारा त्यस राज्यका राजालाई पराजित गर्न सकिन्थ भन्छन् । कही यो जासूस त होइन ? भनी शंकालु भई सोध्यो- कही तिमी जासूस त होइन ? होइन देव । म जासूस होइन । यदि म प्रति तपाईंको विश्वास नभएमा त्यहाँ मानिसहरू पठाई सिमानास्थित गाउँमा आतङ्क मचाई हेसुस् । ती आतङ्कारीलाई समातेर त्यहाँ लैजाँदा राजाले तिनीहरूलाई धन दिएर पठाइ दिनेछ । उसको बोलाइमा राजाले विचार गयो- “यसले जे भनिरहेको छ, एकदम निर्भिक भई भनिरहेको छ, विचार गर्नुपर्ना ।” भनी आफ्नो मान्छेहरूलाई गाउँमा आतङ्क मच्चाउन पठाउँदा तिनीहरूलाई समातेर लगि राजा कहाँ हाजिर गरायो । तिनीहरूलाई देखेर राजाले सोध्यो- “मानवहो ! गाउँमा किन आतङ्क मच्चाएको ? जीविका निर्वाह गर्न गाहे परेको हुआले । जीविका निर्वाह गर्न गाहे भएमा तिमीहरू किन मकहाँ नआएको ?”

“अबदेखि तिमीहरूले कुकर्म गर्न छाडिदिनु” भनी धन दिएर छाडियो । कोशल राजाले सोच्यो- यति गरेर हैदैमा त्यहाँ हमला गर्न जानु ठीक होइन भनी फेरि शहरमा लुटपाट गर्न पठायो । तिनीहरूलाई पनि धन दिएर पठाई दिंदा- कोशलका राजाले सीलव राजा ‘अति नै धार्मिक रहेछ’ भनी थाहा पाएपछि “वाराणसी राज्यलाई लिन सक्नेछु” भन्ने विचार गरिकन सेनाहरूलाई साथमा लिएर वाराणसीमा हमला गर्न जानलाई तयार भए ।

वाराणसी राजासँग त्यससमयमा मदमस्त बलवान भएका हाती सामुन्ने आएता पनि पछि नहट्ने, शीरमा बिजुली नै परेता पनि नडराउने खालका अनि सीलव महाराजले यदि चाहेको खण्डुमा समस्त जम्बुद्विपका राज्य लिइ दिन सक्ने एक हजार महायोद्धाहरू थिए । तिनीहरूले वाराणसी

राज्य लिन कोशल राजा आइरहेको छ भन्ने खबर पाएपछि वाराणसी राजाकहाँ गएर भन्यो- “देव ! कोशल राजाले वाराणसी राज्य लिनलाई आईरहेका छ । हाम्रो राज्यको सीमालाई उल्लङ्घन गर्न नपाउंदै हामीहरू त्यहाँ गएर उसलाई कुटपिट गरी समातेर त्याउनेछौं ।”

सीलव राजाले भन्यो- “तात ! मेरो तरफबाट अखलाई दुःख दिनु राम्रो होइन । त्यसैले राज्य लिन चाहनेले राज्य लेओस् ।” जानु पद्देन भनी रोकिदियो । वाराणसीको सिमानालाई नाघेर कोशल राजा शहरको मध्य भागमा प्रवेश गरे । अमात्यहरूले राजाकहाँ गएर पुनः अधिजस्तै निवेदन गय्यो । राजाले पनि अघि जस्तै नै रोक लगायो । नगरको बाहिरबाट सीलव राजालाई सन्देश पठायो- “कि त राज्य दिनु, कि त युद्ध गर ।”

राजाले त्यो खबर पाएपछि ‘मर्संग युद्ध गर्नु पद्देन राज्य नै लिनु’ भनी खबर पठायो । अमात्यहरू पुनः राजा कहाँ गएर “देव ! हामीले कोशल नरेशलाई प्रवेश गर्न दिईनौं । नगर बाहिर नै त्यसलाई पिटपाट गरी समाति त्याउनेछौं भन्यो । राजाले त्यसो नगर्न भनी नगरद्वारलाई खोल्न लगाएर सहश्र अमात्यहरूको साथमा कौसीमा गएर पलेटी कसेर बसे ।

महासेनाकासाथ कोशल राजा वाराणसीमा प्रवेश गरे । त्यहाँ उसले एकजना पनि विरोध गर्ने शत्रु नदेखे पछि चारैतर्फबाट घेरा लगाएर राजमहलमा अलंकृत गरिराखेको महाशनमा बसिरहेका निरपराधि सीलव महाराज सहित सहश्र अमात्यहरूलाई समात्न लगाइकन भन्यो- ‘जाउ ! तिमीहरू गएर अमात्यहरू र राजाको हातलाई पछाडि पारेर डोरीले कसिसएर बाँध्नु अनि मान्छेको लाश फ्याँक्ने समशानमा लगेर गलासम्म पुरिने गरी जमीन खनेर खाल्डो पारी त्यहाँ कसैले पनि हात चलाउन नसक्ने गरी राखेर माटोले पुरिदिनु । अनि त्यसठाउँमा रातको समयमा स्पालहरू आएर यिनीहरूलाई जे जे गर्नु पर्ने हो, त्यो गर्नेछ ।

चोर राजाको कथन अनुसार नै तिनीहरूले अमात्यहरू सहित वाराणसी राजाको हातलाई पछाडि पारेर बाँधी लगयो । त्यस्तो अवस्थामा पनि सीलव महाराजले चोर राजाप्रति अलिकति पनि द्वेषभाव गरेन । त्यसरी बाँधेर लगेका अमात्यहरू मध्यमा कोही पनि राजाको विरोधमा जाने खालका थिएनन् । राजाको परिषद् एकदमै सुविनीत थियो । अतः राजपुरुष सहित

राजालाई समशानमा लिएर गई त्यहाँ खाडल खन्न लगाई बीचमा सीलव राजालाई अनि दुवैतिर सबै अमात्यहरूलाई खाडलमा खसालेर माटोले पुरेर, घनद्वारा माटो थिच्छै कडा पारेर तिनीहरू त्यहाँबाट फर्केर गए । त्यस अवस्थामा पनि सीलव राजाले अमात्यहरूलाई सम्बोधन गर्दै उपदेश दियो- “तात ! तिमीहरूले चोर राजाप्रति क्रोध नगरिकन मैत्री भावना नै गर्नु ।”

अनि आधा रातमा मनुष्यका मांस खान पाउने आशा लिएर त्यहाँ स्यालहरू आए । तिनीहरूलाई देख्दा राजा र अमात्यहरूले सबैले एकै साथमा जोरसित शोर मचाइँदा स्यालहरू डराएर भाग्न थाले । भागेर गएका स्यालहरू केही परसम्म गएपछि एकछिन बसेर फर्की हेर्दा कोही पनि तिनीहरू पछि लागेर आएको देखेन । त्यसैले फेरि तिनीहरू फर्केर त्यहाँ गए । त्यहाँ आउंदै गरेको देखेर फेरि शोर मचाइयो । यस्तै गरी तीन पटकसम्म भागेर गई फर्केर हेर्दा तिनीहरू मध्यमा कोही पनि पछि लागेर आएको नदेखि ‘यिनीहरू दण्डित होला’ भनी सोचेर फूर्तिका साथ बहादुर भई फेरि त्यही फर्केर गयो । यसपछि जतिसुकै शोर मच्चाएता पनि तिनीहरू भागेर गएनन् । स्यालको नायक राजा कहाँ गए । बाँकी अरु कहाँ गयो । होशियार राजाले त्यसलाई आफ्नो नजिक आउन दियो र स्याललाई टोक्नलाई मौका दिएको जस्तो गरिकन गर्दन उठायो । जब स्यालले टोक्न खोज्यो तब खुट्टालाई तानेर यन्त्रमा फसाउने जस्तै गरी बेस्सरी समात्यो । हात्ती बल समान भएका बलशाली राजाले च्यापुद्वारा स्यालको धाँटीमा बल लगाएर जोरका साथ समातेकोले उम्केर जान नसक्दा मृत्यु हुने भयले गर्दा जोर जोरसित कराउन थाल्यो । अरु स्यालहरूले उसको चिच्याहटलाई सुनेर ‘त्यसलाई मान्छेले समात्यो होला’ भन्ने ठानेर अमात्यहरू कहाँ नगर्इकन सबकासब भाग्न थाले ।

आफ्नो च्यापुद्वारा राजाले स्याललाई उम्किन नसक्ने गरी बलियोसँग च्यापि राजाले मृत्युको भयले गर्दा चारैवटा खुट्टा चलाई उम्कनलाई कोशिस गरिरहेंदा, खुट्टाका नद्यगाले जमीनमा खोसिन्दा त्यहाँको माटो राजाको एक छेउमा थुप्रियो । अनि राजा त्यस खाल्डोबाट निस्कन सकिने अवस्था भएपछि स्याललाई छाडि वियो । त्यस खाल्डोबाट निस्कनलाई हात्ती बल समान भएका राजाले आफ्नो शरीरलाई यताउता चलाई दुवै हात बाहिर निकालेर खाल्डोबाट शरीरलाई निहुराउँदै बायुवाट छिन भएको बादल भै खाडलबाट

निस्कन सफल भयो । आफू निस्केपछि अमात्यहरूलाई आश्वासन दिई उनीहरू सबैलाई खाल्डोबाट निकाली दियो । अमात्यहरूको साथमा राजा समशानमा नै त्यस रात बिताउन थाले ।

त्यही समयमा दुई यक्षहरूको सिमानाको बीचमा मान्छे मरेको लाशलाई मानिसहरूले फालेर गएका थिए । त्यो लाशलाई ती यक्षहरूले बराबर गरी भाग लगाउन नसक्नाले विचार गन्यो- “हामीले यो लाशलाई भाग लगाउन सकेनौ” तर यहाँ सीलब राजा हुनुहुन्छ, वहाँ धार्मिक हुनु भएकोले हामी दुवैको भागमा पर्ने गरी बराबर भाग लगाई दिनुहुनेछ । वहाँ भएको ठाउँमा नै यो लाशलाई लिएर जानुपर्ना । यही विचार अनुसार लाशलाई तानेर लागि राजा कहाँ पुऱ्याएर भन्यो- “देव । यो लाशलाई हामी दुवैको भागमा पर्ने गरी बराबर भाग लगाइ दिनुस् ।” राजाले भन्यो- “भो यक्षहो । तिमीहरूको निस्ति मैले यो लाशलाई बराबर गरी भाग लगाई दिनेछु । तर म अहिले अपरिशुद्ध छु, त्यसैले पहिला म नुहाउन चाहन्छु ।” नुहाउनको लागि यक्षहरूले चोर राजाको निस्ति राखेको सुगन्धित पानी त्याएर दियो ।

नुहाई सकेका राजालाई वस्त्र त्याएर दियो । वस्त्र परिधान गरेपछि बाकसमा राखेको चार प्रकारका सुगन्धित लेपहरू त्याइदियो । सुगन्धित लेप लगाएपछि बाकसमा भएको मणिद्वारा निर्मित पंखामा राखेको नाना थरिका फूलहरू त्याएर दियो । फूलहरू लगाएपछि यक्षले सोध्यो- “अरु के गर्नुपर्छ ?” राजाले भन्यो- “भोक लागिरहेको छ ।” चोर राजाको लागि बनाई राखेको विभिन्न प्रकारका स्वादिष्ट भोजन त्याएर दियो । राजाले स्वादिष्ट भोजन खायो । यसपछि यक्षले चोर राजाको लागि राखेको सुगन्धित जल, सुनको सुराही अनि सुनकै कटौरा लिएर आयो । पानी पिएर कुल्ला गरेर हात धुईसक्दा चोर राजाको लागि तयार गरिराखेको पाँच प्रकारको सुगन्धित पान त्याएर दियो । पान दिएपछि यक्षले सोध्यो- “अब के गरिदिनु पर्छ ?” “अब तिमीहरू गएर चोर राजाको सिराननिर राखेको माङ्गलिक खड्ग लिएर आउ ।” त्यहाँ गई त्यो पनि लिएर आई राजालाई दियो । राजाले खड्ग लिएर लाशलाई सिधा उभ्याउन लगाई शरीरको बीचमा खड्गद्वारा प्रहार गरिक्न दुई फ्याँक पारेर दुवै यक्षलाई बराबर गरी बाँडि दियो ।

बाँडि दिइसकेपछि खडगलाई धोएर तरतम भई उभिरहयो । ती यक्षहरूले मांसाहार गरेपछि खुशीका साथ सन्तुष्ट भईकन राजासंग सोध्यो- “महाराज ! अब तिम्रो लागि हामीले के गरिदिनु पर्छ ?” “तिमीहरूले आफ्नो प्रतापद्वारा चोर राजाको शयनागरमा मलाई पुन्याई दिनु, अनि यिनीहरूलाई आ-आफ्नो घरमा पुन्याई दिनु ।” तिनीहरूले “हव्स देव” ! भनी आज्ञानुसार नै गरिदियो ।

त्यस समयमा चोर राजा अलङ्कृत शयन कक्षको शयन शैय्यामा मस्तका साथ सुतिरहेकालाई सीलव राजाले खडगको टुप्पोले पेटमा घोचिदियो । ऊ त्रसित भई निन्दाबाट जागदा दीपकको प्रकाशमा शीलव राजालाई चिनेर होश संभाल्दै शैय्याबाट उठेर सोध्यो- “सबै ठाउँमा पालो पहरा राखेको छैदा पनि यस्तो रातमा बन्द गरिराखेको ढोकाबाट भवनमा विना कसैको आज्ञामा खडग लिएर तिमी कसरी आयौ ?” आफू त्यहाँ आईपुगेको वृत्तान्त सबै शीलव राजाले सुनायो ।

चोर राजाले आश्चर्य मान्दै भन्यो- “महाराज ! म मानिस भएर पनि तपाईंको गुणलाई जान्न सकिन । तर यी अहका रगत पिउने, मासु खाने कठोर हृदय भएका यक्षले तिम्रो गुणलाई जानेको रहेछ । “भो नरेन्द्र ! तिमी जस्तो शीलवान व्यक्तिसित अबदेखि मैले द्वेष गर्ने छुइन ।” भनी खडग समाति शपथ ग्रहण गच्यो । अनि राजासंग क्षमा याचना गरी महाशैय्यामा शीलव राजालाई सुताएर आफू साधारण खातमा सुतेर रात बितायो । रात बितेपछि बिहानिपखमा दरबारको पताङ्गीमा समस्त सैनिक, अमात्य, ब्राह्मण र गृहपतिहरूलाई भेला गराई उसको सामुन्ने पूर्ण चन्द्रमालाई आकाशमां देखाएजस्तै गरिकन शीलव राजाको गुणको बयान गच्यो । त्यहाँ भेला भएका परिषद्का सामुन्ने पुनः क्षमा याचनाका साथमा राज्यलाई हस्तान्तरण गरी भन्यो- “आजदेखि तपाईंको राज्यमा कुनै पनि आतङ्क वा उपद्रव भएमा छानविन गरेर दण्ड दिने काम म स्वयंले गर्नेछु ।” शीलव राजालाई राज्य संचालन गर्न दिएपछि चुक्लीखोरलाई दण्ड दिन लगाई सेना सवारीका साथमा आफै राज्यमा फर्केर गए ।

शीलव राजा पनि आफ्नो राजदरबारमा अलंकृत श्वेत छत्रमुनि सरभ मृगको खट्टा जस्तै भएको सिंहासनमा बसेर आफ्नो श्रीसम्पत्ति आफैनै

हातमा परेको देख्दा विचार गन्यो- “जुन यो सम्पत्ति र हजार जवान अमात्यहरूका जीवन लाभ भयो । यो मेरो प्रयत्नको (वीर्यको) प्रतिफल हो । मेरो वीर्य बलने गर्दा नै विनष्ट भइसकेको मान-सम्मान पाउन सके, साथमा हजार जवान अमात्यहरूले पनि जीवन लाभ गर्न पाए । त्यसैले हतोत्साही नभई वीर्यवान नै हुनुपर्छ, निराशा हतोत्साही हुनुहैदैन । वीर्यवान भएको हुनाले नै यसप्रकारको प्रतिफल मैत्रे पाएको हैं ।” भन्दै यो उदान (**हर्षवाक्य**) गाथा भन्यो-

आसीसेथेव पुरिसो, न निब्बिन्देष्य पण्डितो ।

पत्सामि वोह् अत्तानं यथा इच्छित्था अह"ति ।

पुरुष आशावान नै हुनुपर्छ, बुद्धिमान मान्छे हतोत्साही निराश हैँदैन । म आफलाई नै देख्दछु कि जुन चाहेको थिएँ, त्यही पाएँ ।

आसीसेथेवाति = “मैले यस प्रकारले प्रयत्न गरे यो दुःखबाट मुक्त हुनेछु भनी आफ्नो वीर्यबलमा आशा लिइरहनुपर्छ ।

न निष्ठिबन्देय पणितोति= बुद्धिमान्, उपाय कुशल भएकोले र मौकैमा उचित स्थानमा प्रयत्न गरिंदा “मेरो यो प्रयत्नबाट केही हुने छैन भनी उत्कण्ठित नहुन्, निराश नहुन् भन्ने अर्थ हो । पस्सामिवोहं अत्तानन्ति = यहाँ वोति निपात मात्र हो, मैले आज आफूलाई देख्दछु, यथा इच्छितथा आहुति= म खाल्डोमा पुरिएकोले इच्छा गरेको थिएं कि जब म यस दुःखबाट मुक्त हुन्नु तब फेरि राज्य पाउनेछु । यहि कारणले गर्दा आज मैले यो सम्पत्ति आफूनो अधिनमा भएको देख्न पाइरहेको छु । मैले पहिला जे चाहेको थिएं त्यही आज मैले पाएँ । “अहो अति राम्रो भयो” ! ‘शील सम्पन्न गरेको र वीर्यको फल’ पाईँदो रहेछ भन्दै प्रीतिवाक्य प्रकट गरिकन जीवनको अन्तसम्म पुण्य कर्म गरी यथा कर्मनुसार गयो ।

शास्ताले यस धर्मकथा त्याउनु भई सत्यको प्रकाश गर्नुभयो । सत्यको अन्तमा हिम्मतहारा भिक्षु अर्हतमा प्रतिष्ठित भयो । शास्ताले यस कथाको अन्तमा जातकको समाधान गर्नुभयो- “त्यससमयमा प्रदृष्ट भिक्षु देववत्त थियो, सहस्र अमात्यहरू बढ्द परिषद थिए । शीलव महाराज त म नै थिएँ ।

କେବେଳକେବେଳକେବେଳ

कपिलवस्तुवासी र कोलियका कलह

कपिलवस्तु नगर र कोलिय नगरको बीचमा रोहिनी नदी थियो । त्यस नदीमा बाँध बाँधेर दुवै नगरवासीले खेतको निमिति पानी लाने गर्थ्यो । ज्येष्ठ महिनाको अन्ततिर खेती लगाई राखेको बोट-बिरुवाहरू सुकेर गएको हुनाले दुवै नगरवासीका कामदारहरू त्यहाँ भेला हुन थाले । कोलियवासीले कपिलवस्तुका कामदारहरूलाई भन्यो- “यो पानीलाई दुवैले लिएमा न त तिमीहरूलाई पुग्ने छ, न त हामीलाई नै पुग्नेछ । त्यसैले यो पानी हाम्रो खेतमा एक पटक लाउँदा पुग्नेछ । यो पानी सबै नै हामीलाई चाहिन्छ, त्यसैले यो पानी हामीलाई नै दिनु ।” कपिलवस्तुका कामदारहरूले तिनीहरूका कुरालाई सुनेपछि भने- “तिमीहरूको भण्डागारमा जहिले भरिपूर्ण गरिराखेको हुन्छ तब हामीहरूले रक्तवर्णको स्वर्ण, नीलवर्णको मणि तथा कालो कार्षापिण (मुद्रा) र टोकरी वा भोला लिएर तिमीहरूको घरैपिच्छे घरको दैलो दैलोमा आएर धुम्न सक्दैनौ । पानी एक पटक लाउन पाएमा हाम्रो खेतलाई पनि पुग्नेछ । त्यसैले यो पानी हामीलाई नै देउ ।” “अहं, हामीले दिनेछैनौ ।” “हामीहरूले पनि दिदैनौ ।”

यसरी कुरा गर्दागाई जाँदा भनभन कुरा बढै गयो । त्यसमध्यमा एकजना उठेर हात छाडिहाल्यो । प्रतिक्रिया स्वरूप उसले पनि हातपात गर्यो । उनीहरू त्यसरी मारपिट गर्दागाई राजकुलका कुराहरूलाई लिएर भन् भगडा बढाउन लाग्यो । कोलियहरूले भन्न थाले- “तिमीहरू कपिलवस्तुकावासीहरूले नै लिएर जाउ न त । जो कि कुकुर र स्पाल जस्तै भई आफैनै बहिनीहरूसँगै बस्ने गर्नेन् । यस्ताका हाति, घोडा अथवा यिनीहरूको ढाल र शस्त्रादिद्वारा के नै गर्न सकिन्छ ?” कपिलवस्तुका वासिन्दा शाक्यहरूले पनि भन्न लागे- “कोढीका सन्तान हो ! अब तिमीहरू फर्केर जाऊ । जो कि अनाथ-असरण भई पशु पंक्षी जस्तै कोल वृक्षमा बस्ने गर्नेन् । यस्ताका हाति, घोडा अथवा यिनीहरूको ढाल र शस्त्रादिद्वारा के नै गर्न सक्ला र ?” तिनीहरूले आ-आफ्ना मालिक अमात्यहरूलाई सुनाए । अमात्यहरूले राज-कुलमा गएर सुनाउन थाले । त्यसबेला “बहिनीसँग बस्नेहरूको शक्ति र बल देखाउनेछु ।” भन्दै युद्धको निमिति शाक्यहरू त्यहाँबाट निस्कन थाले । कोलियहरूले

पनि- “कोल वृक्षमा बस्नेहरूको शक्ति र बन देखाइ दिनेछु !” भन्दै कोलियहरू पनि युद्ध गर्नको लागि तयार भए । यसरी यिनीहरू दुवै पक्षका योद्धाहरू सन्ध्या कालमा युद्ध गर्न तयार भइकन निस्किन लाग्ने भएका थिए ।

त्यस समयमा भगवान श्रावस्तीमा विहार गर्नु भएको थियो । वहाँले प्रातः कालमा लोकलाई दिव्य-दृष्टिद्वारा हेनुहुँदा तिनीहरू युद्धको लागि तयार भई निस्किदै गरेको देख्नु भयो । अनि वहाँले विचार गर्नुभयो “म त्यहाँ जाँदा यिनीहरूको कलह शान्त हुन्छ कि हुँदैन ?” वहाँले देख्नुभयो, “म त्यहाँ पुगेर कलह- शान्त पार्न जातकको तीनवटा कथा सुनाउनेछु ।” त्यस कथाबाट कलह शान्त हुनेछ । फेरि एकताको महत्व दर्शाउनलाई दुईवटा जातकको कथा र अत्त-दण्ड सूत्रको उपदेश दिनेछु । उपदेश सुनेर दुवै नगरवासीहरूले दुईसय पचास, दुईसय पचास गरी कुमारहरूलाई यस शासनको निमित्त परित्याग गर्नेछन् । मैले उनीहरूलाई प्रब्रजित गर्नेछु । ठूलो समूहको भेता हुनेछ ।” यसरीले जानु भई, शारीरिक कृत्यपश्चात श्रावस्तीमा भिक्षाटन गर्नुभई, पिण्डपातबाट फर्किनु भए पछि सन्ध्याकालमा कसैलाई केही नभनि, आफूनो चीवर स्वयंले लिनुभई, गन्धकुटीबाट निस्किनु भई दुवै सेनाका बीच, आकाशमा पलेटी कसेर तिनीहरूलाई संवेग जगाउनको लागि कालो किरण छाडेर अन्धकार पारि दिनुभयो । अन्धकारबाट भयभित हुनेहरूको सामन्ने आफूलाई देख्ने गरी ६ वर्णका बुद्ध रशिम छाडनुभयो । कपिलबस्तुका मानिसहरूले देखेपछि विचार गन्यो- “हामीहरूका श्रेष्ठ सम्बन्धी शास्ता आउनुभयो । शायद वहाँले हामीबाट हुने युद्धलाई थाहा पाउनु भयो होता । “यहाँ शास्ता आइपुग्नु भएको हुनाले हामीबाट कोही कसैका शरीरमा शस्त्र प्रहार गर्नु उचित होइन । कोलियवासीले हामीलाई चाहे मारोस, चाहे दुःख नै देओस् भनी शस्त्रलाई त्याग गरे । कोलियवासीले पनि त्यही अनुरूप नै गरे ।

अनि भगवान आकाशबाट अवतरण गर्नु भई रमणीय प्रदेशमा बालुवाको तटमा बिज्ञ्याइएको बुद्धासनमा अनुपम चम्किलो बुद्ध-रशिम प्रकट गरी बस्नुभयो । ती राजाहरूले पनि बुद्धलाई बन्दना गरी यथास्थानमा बसे । यसपछि भगवानले त्यहाँको अवस्थालाई बुझ्नु भएता पनि तिनीहरूसँग सोधनुभयो “महाराज हो ! तिमीहरू यहाँ किन आउनु परेको ?”

“भन्ते ! हामी यहाँ न त नदी हेर्न आएका हौं, न त खेल खेलनका

निमित्त आएका हौं, हामी त यहाँ युद्ध गर्न आएका हौं।”

“महाराजहो ! युद्ध गर्नु पर्ने कारण के हो ?” “भन्ते ! पानीको कारणले गर्दा युद्ध गर्नु परेको !” “महाराजहो ! पानीको मूल्य कति पर्छ ?” “भन्ते ! पानीको मूल्य कम नै पर्छ !” “महाराजहो ! पृथ्वीको मूल्य कति पर्छ ?” “भन्ते ! अमूल्य छ !” “महाराजहो ! क्षत्रिको मूल्य कति पर्छ ?” “भन्ते ! क्षत्रिहरूको मूल्य पनि अमूल्य नै छ !” “महाराजहो ! मूल्य कम पर्ने पानीको निमित्त अमूल्य भएका क्षत्रिहरूको किन नाश गर्न खोजेको ? कलह झैझगडाले गर्दा आनन्द भनेको हुँदैन । कलहको कारणले गर्दा नै वृक्ष देवता र कालो सिंहको शत्रुपन सारा कल्पसम्म रहयो ।” भनी फन्दन जातकको कथा सुनाउनु भयो । फेरि “महाराजहो ! अरुको कुरामा अन्धो जस्तो भएर विश्वास गर्नु हुँदैन । अन्धो विश्वासी भएको हुनाले नै एउटा खरायोको कुरामा विश्वास गर्नाले तीन हजार योजन विस्तारित भएको हिमालयका सारा चारखुट्टेहरू समुद्रमा परेर ज्यान गुमाउन लागेका थिए । त्यसैले अरुको कुरामा झट्टै विश्वास गरी हाल्नु हुँदैन ।” भनी दहर जातककथा सुनाउनु भयो । फेरि “महाराजहो ! “दुर्बलले महाबलवानको कमजोरीलाई थाहा पाएको हुन्छ ” भनी लटुकिक पंक्षीले हस्तिनागलाई मारेको कुरालाई लिएर लटुकिका जातकको कथा सुनाउनु भयो । यसरी कलहलाई शान्त पार्न जातकको तीनवटा कथा सुनाई सब्नु भएपछि मेलभिलाप गरी एकमेल भई बस्नाले जुन फाइदा हुने हो, त्यो देखाउन अर्को दुईवटा जातकका कथा सुनाउनु भयो । “महाराजहो ! एकमेल भई रहेंदा कसैले पनि परास्त गर्न सकिदैन भनी रुक्खधम्म जातकको कथा सुनाउनु भयो । अनि फेरि महाराजहो ! जबसम्म एक मत भई रहन्छ तबसम्म कसैले पनि भेद गर्न सक्दैन तर जब परस्पर झगडा गर्न लागे तब एकजना शिकारीले पंक्षीहरूलाई मारेर लग्यो । झगडामा परिंदा सुख हुने होइन ।” भनी सम्मोदमान जातक कथा सुनाउनु भयो । यस प्रकारले यी पाँच जातकको कथा सुनाउनु भएपछि अन्तमा अत्त-दण्ड सूत्र सुनाउनुभयो । यी जातक कथाहरू अब यहाँ उत्सेख गर्दछु -

फण्डन जातक कथा (४७५)

अतीत समयमा वाराणासीमा ब्रह्मदत्तले राज्य गरिरहेको बेलामा नगरको बाहिर सिकमीहरूको गाउँ थियो । त्यहाँ एकजना ब्राह्मण सिकमीले जंगलबाट काठहरू ल्याएर रथ बनाई आजन भएको धनबाट उसले आफ्नो जीविका चलाउँदथ्यो । त्यस समयमा हिमालय प्रदेशमा महाफन्दन भन्ने एउटा वृक्ष थियो । त्यही एउटा कालो सिंह शिकारको खोजिमा आएर आराम लिन पल्टेर बसेका थिए । त्यस समयमा बेस्सरी हावा चलाले त्यस वृक्षबाट सुकेको हाँगा भाँचिंदा त्यो हाँगा खसेर उसको शरीरमा लाग्यो । त्यस हाँगाले लाग्दा शरीरमा केही दुःखेलो अनुभव गरी तर्सिएर डराइक्न केही पर भागेर गई आएको मार्गमा फर्केर हेर्दा कोही पनि नदेख्दा विचार गच्यो- “सिंह वा बाघले पछ्याएको छैन, अबश्य पनि यो वृक्षमा बास गर्ने देवताले म उसको रुखमुनि बसेको सहन सकेन होला, ठिक छ । मैले पनि जानेको छु यसलाई गर्ने !” भनी विनाकारण रिसाएर एककासि वृक्षमाथि भमिट्दै वृक्ष देवतालाई धम्काउँदै भन्यो- “मैले न त तिम्रो पातलाई खाने गर्नु, न त हाँगाविंगा नै भाँच्ने गर्नु । अन्य पशुहरू यहाँ आएर बस्दाखेरी तिमीले सहेर बस्छौ । म यहाँ बस्दा चाहि सहन सकेनौ । मैले तिमीप्रति के नै दोष गरेको छु र ? केही दिन पर्खन तिम्रो जरासहित उखालेर टुक्रा टुक्रा पारि दिनेछु ।” भनी वृक्ष देवतालाई धम्कि दिएर एकजना मान्छेको खोजिमा लाग्यो । त्यसबेला त्यो ब्राह्मण सिकमी दुई तीनजना मान्छेहरूका साथमा रथको निमिति काठ खोन्दै गाडाबाट त्यहाँ पुगेर गाडालाई एक ठाउँमा राखेर बञ्चरो र अन्य औजार लिएर रुखको खोजि गर्दै फन्दन वृक्ष भएनिर पुयो । कालो सिंहले त्यहाँ तिनीहरूलाई देखेर विचार गच्यो “आज मेरो शत्रुको दुर्दशा हेर्न पाउने भएँ” भनी वृक्षको फेनिर गयो । सिकमी वृक्षको खोजिमा फन्दन वृक्षको नजिकै आइपुयो । यिनीहरू यहाँबाट अन्य स्थानमा जानु भन्दा पहिले नै तिनीहरूलाई भन्ने छु भनी विचार गरेर उसले गाथाद्वारा भन्यो-

कुठारिहत्थो पुरिसो, बनमोगहय तिटठसि ।

पुहो मे सम्म अवखाहि, किं दारु छेतुमिच्छसी”ती ॥

“हातमा बञ्चरो लिएका भो पुरुष ! तिमी वनमा आई रहेका छौं । भो साथि ! तिमीसँग सोधदा मलाई भन, के तिमीले काठ काट्ने हङ्गा (विचार) गरेका हौं ?”

उसको कुरा सुनेर सिकर्मी छक्क पन्यो । अधि कहिले पनि पशुले मानिसको बोलि बोलेको थाहा पाएको छुइन, यसले रथ बनाउन मिल्ने काठलाई थाहा पाएको हुनुपर्छ भन्ने विचार गरेर दोस्रो गाथा भन्यो-

इस्तो वनानि चरसि, समानि विस्मानि च ।

पुढो मे सम्म अक्खाहि, किं दारु नेमिया दल्हं”ति ॥

भो सिंह ! सम-विषम वनमा विचरण गर्दछौं । भो साथि ! तिमीसँग सोधदा मलाई भन, नेमिको लागि कुन काठ बलियो हुन्छ ?

आफूले चिताए बमोजिम सफल हुने भएको ठानेर कालो सिंहले भन्यो- “नेव साल्तो न खदिरो, जास्तकण्णो कुतोधव ।

रुख्खो च फन्दनो नाम, तं दारु नेमिया दल्हं”ति ॥

आफूले चिताए बमोजिम सफल हुने भएको ठानेर कालो सिंहले भन्यो- न त शाल, न त खैर, न त हुन्छ कर्ण, धव त भन कहाँ हुन्छ र ? फन्दन नाउँको त्यो काठ नै नेमिको लागि बलियो हुन्छ ।

उसको कुरा सुनेर प्रसन्न भई “आज वनमा आएको त रास्तो भयो । पशुले पनि रथको निमित्त हुने काठ मलाई देखाइरहेको छ । आहा, रास्तो ?” भनी चौथो गाथाहारा सोधै भन्यो-

“किदिसानिस्स पत्तानि, खन्धो वा पन किदिसो ।

पुढो मे सम्म अक्खाहि, यथा जानेमु फन्दन”ति ।

साथि ! वृक्ष कस्तो किसिमको हुन्छ, अति पात कुन प्रकारको हुन्छ ? मैले सोधेकोलाई तिमीले भन, जसमा कि मैले फन्चन रुखलाई चिन्न सकुँ ।

वृक्षलाई देखाउँदै दुईवटा गाथा भन्यो-

“यस्त साखा पलम्बन्ति, नमन्ति न च भञ्जरे ।

सो रुख्खो फन्दनो नाम, यस्त मूले अहं ठितो ॥

अरानं चक्कनाभीनं, इसानेमिरथस्स च ।

सबस्त ते कम्मनियो, अयं हेस्तति फन्दनो”ति ॥

जसको हाँगाहरू नामो हुन्छ, लच्छिएको हुन्छ र भाँचिदैन । जुन रुखको फेदमा म बसिरहको छु, त्यही रुखको नाउं नै फन्दन हो । यो फन्दन रुखको काठ तिम्रो रथको चक्का, उण्डा, नाभी, इषा, चक्काको घेरा सबैमा काम लाग्ने यहाँको यो नै फन्दन वृक्ष हो ।

उसले देखाउन पाएकोमा सन्तुष्ट हुँदै त्यहीको छेउछाउमा विचरण गर्दै रह्यो । सिकमीले वृक्षलाई ढाल्न शुरु गय्यो । वृक्ष देवताले सोच्यो- “मैले यसमाथि केही पनि फालेको छुझ्न, विनाकारण नै ममाथि शक्रुता गरी मेरो विमानलाई (वासस्थानलाई) नष्ट पारिरहेको छ । म त बर्वाद हुने नै भएँ । अब मैले पनि यो कालो सिंहलाई बर्वाद पार्न उपाय गर्नु भनी वृक्ष देवताले आफ्नो रूपलाई बदलेर त्यही बनमा काम गर्ने मानिसको भेषमा सिकमी कहाँ गएर सोध्यो- “भो, पुरुष ! तिमीलाई काम लाग्ने रुख नै पायौ । यो वृक्षको काठबाट तिमीले के बनाउने ?” “रथ र रथलाई चाहिने सबै चिज बनाउने छु ।” “यो वृक्षको काठबाट रथ बनाउन सकिन्छ भनी तिमीलाई कसले भन्यो ?” “यहीको कालो सिंहले भनेको ।” “ठिक हो । उसले तिमीलाई काम लाग्ने रुख देखायो, यसबाट रथ बनाउन राम्रोसित सकिन्छ । तिमीले बनाउने रथको पाञ्चग्रामा कालो सिंहको छालाद्वारा चार अङ्गुलको पेटी बनाएर लगाईङ्गा फलामको पटि जस्तै नै बलियो हुनेछ । अनि त तिमीले धेरै नै फैसा कमाउन सक्नेछौ ।” “कालो सिंहको छाला कहाँ पाउँछ ?” “तिमी मूर्ख रहेछौ ।” यहाँबाट नभागि जुन वृक्षनिर बसिरहेको छ, जसले तिमीलाई यो वृक्षलाई देखाएको हो, उस कहाँ गएर “स्वामी ! तिमीले देखाएको वृक्षलाई कहाँबाट काट्न मिल्छ भनेर उसलाई यहाँ लिएर आउनु । अनि ऊ शंका रहिं भई यहाँ, यहाँ काट्नु भनेर युनोले हुँदै देखाउँदा तिम्रो त्यो धारिलो बञ्चरोद्वारा प्रहार गर्दा उसको मृत्यु भएपछि छाला निकालेर मीठो हुने गरी मासु खानु, अनि वृक्षलाई काट्नु ।” भनी शक्रुता जगाई दियो । यही कुरालाई प्रस्त्याउनको लागि शास्ताले यो गाथा भन्नुभयो-

“इति फन्दनरुक्खोपि, तावदे अञ्जभभासथ ।

महयस्मि वचनं अत्थि, भारद्वाज सुनोहिमे ॥

इस्सस्त्स उपरुक्तन्धहमा, उक्कच्च चतुरहुलं ।

तेन नेमिं पसारेसि, एवं दल्हतरं सिया ॥

इति फन्दन रुक्खो पि, वेरं अप्पेसि तावदे ।

जातानञ्च अजातानं, इसानं दुरुक्खमावही”ति ॥

फन्दन वृक्षते पनि त्यही बेलामा यसरी भन्यो- भो भारद्वाज । केही भन्नु छ मैले पनि, सुनिदेउ मेरो कुरा । सिंहको गर्दन काटेर छाला निकालि चार अङ्गुलको गरी पादग्राको धेरामा बेरि दिनु । त्यसो गर्दा तिम्रो रथको पादग्रा मजबूत हुन्छ । त्यही बेलामा फन्दन वृक्षले उसप्रति शत्रुपन जगाई दियो । त्यो घडी उत्पन्न वा अनुत्पन्न हुने कारण चाहिं सिंहको निमित्त दुःखदायक नै थियो ।

सिकमीले उसको कुरालाई सुनेर आफूलाई भाग्यमानि ठानि “अहो । आज त मेरो दिन एकदमै मझल प्रदायक रहेहु ।” भनी कुरा भए अनुसार नै सिंहलाई मान्यो । अनि फन्दनलाई पनि काटेर लयायो । यही अर्थ खुलाउन शास्ताले यो गाथा भन्नुभयो -

“इच्छेव फन्दनो इस्सं, इस्सो च पन फन्दन ।
अञ्जमञ्जं विवादेन, अञ्जमञ्जमधातयुं ॥
“एकमेव मनुस्सानं, विवादो यत्थ जायति ।
मयूरनच्चं नच्चन्ति, यथा ते इस्सफन्दना ॥
“सामगिगमेव सिक्खेथ, बुद्धेहेतं पसंसितं ।
सामगिगरतो धम्मद्वो, योगक्खेमा न धंसति ॥

यसरी सिंहले फन्दनप्रति, फन्दनले सिंहप्रति एक आपसमा इर्षालू भएको हुनाले एकले अकौलाई मार्न लगाइयो । यसरी नै जहाँ भगडा गर्ने मानिसहरू हुन्छन् त्यहाँ सिंह र फन्दनको जस्तै नै हुनेछन् । अनि खुशी मान्यै मुजुरले नाच नाच्छन् । एकमेल भएर बस्न सिक्कु पर्छ, बुद्धद्वारा प्रशंसित यही नै हो । मिलनसार भई बस्ने धार्मिक, योगक्खमबाट विमुख हुनु पर्ने छैन ।

शास्ताले यो धर्म- देशना ल्याउनु भई जातकको समाधान गर्नु भयो- त्यस घटनालाई देख्ने र जान्ने देवता म नै थिएँ ।

त्रिलोकत्रिलोकत्रिलोकत्रिलोक

दृष्टर जातक कथा (३२२)

अतीत समयमा वाराणसीमा राजा ब्रह्मदत्तको राज्य कालमा बोधिसत्त्व सिंह भई जन्मिएर वयस्क हुँदा जंगलमा बस्ने गर्थ्यो । त्यस बेला पश्चिम दिशामा समुद्रको नजिकै बेल र तालको वृक्ष थियो । त्यही एउटा खरायो बस्ने गर्थ्यो । उसले एकदिन आफूनो आहार लिएर आई ताल वृक्षको फेदमा बसेर चिन्तन गर्न थाल्यो । “यदि यो महापृथ्वी पल्टिएमा कहाँ जाने होला ?” त्यही बेला पाकेको बेल ताल पत्रमा परेर भुइँमा खस्यो । बेल खसेको आवाजले गर्दा पृथ्वी पल्ट्यो भन्ने ठानेर पछाडि नै नफर्कि मृत्यु भयले भयभीत भई बेगपूर्वक दगुँदे भागि रहेको अर्को खरायोले देखेर सोध्यो- “के भयो ? भो साथि !” “किन तिमी अति नै डुराउँदै वेग गतिमा भाग्दै गरेको ?” “न सोध साथि !” किन के भयो भन्दै उसको पछि पछि लायो । डुरले भादै गरेको खरायोले कही नरोकी, पछाडि पनि फर्केर नहेरिकन “यो पृथ्वी पल्ट्यो !” भनी सुनायो । ऊ पनि उसको पछि पछि लागेर भाग्यो । यसरी नै एक एक गर्दै एक हजार खरायोहरू भागिरह्यो । खरायोहरू भागिरहेको मृगले देखेर संगसंगै भाग्दै गयो । यसरी नै सुंगुर, नील गाई, अणा, गोह, गैडा, बाघ, सिंह दगुँदे, भादै गएको हात्तिले देखेर सोध्यो- “तिमीहरू किन भाग्नु परेको ?” “पृथ्वी पल्ट्यो !” भन्दै भाग्यो । यो कुरा सुन्ना हात्ति पनि डुराएर तिनीहरूको साथमा भाग्यो । यसरी भादै गरेको जन्तुहरूको लाम एक योजन (आठ माइल) सम्म भएको थियो ।

यसरी बथानका बथान लाम लागेर भाग्दै गरेको देखेर सिंहले सोध्यो- “किन यसरी भागी रहेको ?” यो पृथ्वी पल्टियो, भन्ने सुन्ना सिंहले विचार गन्यो- “पृथ्वी कहिल्यै पनि पल्टिएको छैन ।” पृथ्वी पल्टियो भन्ने यिनीहरूलाई भ्रम भएछ । यिनीहरू मध्यमा करैले केही भएकोलाई देखेको वा सुनेको हुनुपर्छ । यदि मैले केही नगरिएमा यी सबैको ज्यानमा खतरा हुनेभयो । यिनीहरूको जीवन रक्षा गरी दिनेछु, जीवन दान दिनेछु भनी विचार गरिकन शीघ्रताका साथ दगुँदे गएर नजिकैको पहाडमा बसेर जोरसँग तीन पटक सिंहनाद (गज्यो) गन्यो । सिंहको गर्जनलाई सुनेर तिनीहरू त्रसित

भएर त्यही साराका सारा जम्मा भए । सिंह (बोधिसत्त्व) तिनीहरूको माझमा गएर सोध्यो- “तिमीहरू किन भागेको ?” “पृथ्वी पल्टिएकोले ।” “पृथ्वी पल्टेको कसले देख्यो ?” “हातिले देख्यो ।” हातिसँग सोध्दा मैले देखेको होइन सिंहले देखेको भन्यो । सिंहले पनि मैले देखेको होइन बाघले देखेको यसरी नै बाघले गैडालाई देखायो, गैडाले नील गाईलाई देखायो, नील गाईले अणालाई देखायो, अणाले सुंगुरलाई देखायो, सुंगुरले मृगलाई देखायो, मृगले खरायोलाई देखायो । खरायोसँग सोध्दा उसले यो खरायोले देखेको हो भनी देखायो । “साँचो हो त साथि ! तिमीले पृथ्वी पल्टेकोलाई देखेको ?” “हो । म बेल र तालवृक्ष भएको वनमा बस्ने गर्दू । त्यहाँ म बसि रहेंदा मैले चिन्तन गरे कि यदि यो पृथ्वी पल्टिएमा कहाँ जाने होला ?” त्यही बेला पृथ्वी पल्टिएको आवाजलाई सुनेर भागेको हुँ ।

सिंहले विचार गन्यो- “यो त्यहाँ हुँदा तालपत्र माथि पाकेको बेल खस्दा द्राम्म आवाज आएको सुनेर, पृथ्वी पल्टेको थानेर त्यहाँबाट भागेको हुनुपर्छ । यथार्थ कुरा के हो ? त्यो मैले बुझेछु । भनी खरायोलाई साथमा लिएर भेला भएका समूहलाई आश्वासन दिँदै भन्यो- पृथ्वी पल्टेको जहाँ यसले देखेको थियो त्यहाँ म गएर पृथ्वी पल्टेको हो वा होइन हेर्न जान्छु । जबसम्म म फर्केर आउँदिन तबसम्म तिमीहरू यही बस्तै गर भन्दै खरायोलाई पिठ्यूँमा राखेर छलाइ लाउँदै अति नै वेगसित दगुँदै गएर त्यहाँ पुग्यो । त्यहाँ पुगेपछि सिंहले उसलाई भन्यो-“आउ, तिमीले देखेको ठाउँलाई देखाउ ।” “स्वामी ! ममा त्यहाँ जाने आँट छैन ।” “डराउनु पढैन, आउ ।” बेलको रुख भएको ठाउँमा जाने आँट नहुनाले अलिक नजिकबाट त्यस ठाउँलाई देखाउँदै भन्यो- “स्वामी यही नै द्राम्म गरी आवाज आएको थियो भन्दै गाथाहारा यसरी भन्यो-

“दुहुभायति भद्रन्ते, यस्मिं देसे वसामहं ।

अहमेतं नजानामि, किमेतं दुहुभायती”ति ।

भद्रन्त ! जुन देशमा म बस्दछु त्यहाँ द्राम्म गरी आवाज आयो । मलाई पनि थाहा छैन किन यसरी द्राम्म गरी आवाज आएको हो ।”

दुहुभायति= द्राम्म गरी आवाज आएको । भद्रन्त= भद्रन्त, स्वामी । किमेतं = जुन प्रदेशमा म बस्दछु, त्यहाँ द्राम्म गरी आवाज आउँछ,

मलाई पनि थाहा छैन, “यसरी किन आवाज आउँछ ?” कसरी द्राम्म गरी आवाज आएको हो । मैले त केवल आवाज आएकोलाई मात्र सुनेको हूँ ।

खरायोको कुरा सुनेर सिंह बेलको रुख निर गई तालपत्रको मुनि जहाँ खरायो सुन्ने हो त्यहाँ पाकेको बेल तालपत्रमा लागेर खसेकोलाई देखेर पृथ्वी पलटेको होइन भनी यथार्थ सहित बुझेर खरायोलाई पिध्यैंमा राखेर चाँडै नै भेला भइरहेको ठाउँमा पुगेर तिनीहरूलाई यथार्थताको कुरालाई बुझाएर डुराउनु पर्ने केही कारण छैन । तिमीहरू आ-आफूनो ठाउँमा गए हुन्छ । भनी त्यहीबाट सबैलाई पठाई दियो । त्यसबेला त्यहाँ बोधिसत्त्व नभएको भए तिनीहरू सबै नै समुद्रमा परेर मर्नु पर्ने थियो । बोधिसत्त्वको कारणले गर्दा तिनीहरू सबैको ज्यान बच्यो ।

“बेलुवं पतितं सुत्वा, दुद्धभन्ति ससो जवि ।

ससस्स वचनं सुत्वा, सन्तत्ता मिगवाहिनी ॥

“अप्पत्वा पद विज्ञाणं, परघोसानुसारिनो ।

पमादपरमा बाला, ते होन्ति परपत्तिया ॥

“ये च सीलेन सम्पन्ना, पञ्जाय् प्रपत्तमे रता ।

आरका विरता धीरा, न होन्ति परपत्तिया”ति ॥

द्राम्म आवाज आउने गरी बेल खसेको सुन्दा खरायो तर्सिएर भाग्यो । खरायोको कुरा सुनेर पशु समूह सन्त्रसित भए ।

“अरुले सुनाएको भरमा विश्वास गर्ने, अरुको भरमा पर्ने ती परम प्रमादि (बेहोशी) मूर्खहरू हुन् ।

“जो शील (=सदाचार) ले युक्त हुन्छ, प्रज्ञा (छिपेको बुद्धि) ले शान्त पार्नमा संलग्न रहने हुन्छ, पाप कर्मबाट मुक्त भई, अलगग भई बन्ने पण्डितले अरुको अन्धानुकरण नगर्ने हुन्छ ।” (यी तीन अभिसम्बुद्ध गाथाहरू हुन्) ।”

बेलुवन्ति= पाकेको बेल । दुद्धभन्ति= द्राम्म, यसरी आवाज आउँदा, सन्तत्ताति=सन्त्रस्त, मिगवाहिनी= अनेकौं सहभ्र मृग सेनाहरू, पदविज्ञाणं= विज्ञानपद, श्रोत विज्ञानमा विश्वास गरी नहाल्नु भन्ने अर्थ हो । ते होन्ति परपत्तियाति= तिनीहरू अरुको भनाइमा लाने, अरुको भनाइ वा सङ्केतमा भुल्ने परमन्ति= बालले (मूर्खले) जान्दछु भन्ने ठान्ने अन्धो पृथकजनले (साधारणजनले) विज्ञानपद (खासकुरालाई) नजान्नाले अरुको भनाइमा

लाग्ने हुन्छ, अरुको कुरालाई विश्वास गर्दा यो वा त्यो जे पनि गर्ने हुन्छ ।

सीलेन= आर्यमार्गमा आएको शीलद्वारा सम्पन्न । पञ्चायूपसमे रता= मार्गद्वारा नै आएको प्रज्ञाद्वारा क्लेशलाई शान्त पार्ने । जसरी शीलद्वारा सम्पन्न हुन्छ त्यसरी नै प्रज्ञाद्वारा पनि सम्पन्न हुन्छ । आरका विरता धीराति= पापकर्म गर्नबाट अलग रहने, विरत रहने धीरहरू (पण्डितहरू) श्रोतापन्न लाभी भई उँभो लाग्ने स्वभाव भएकोले, क्लेश शान्त पार्नमा लगनताका साथ लागि रहने भएको हुँदा एकै पटकमा मार्ग ज्ञानद्वारा प्रतिबेध गर्ने लक्षण भएकाले अरुको कथनलाई विश्वास गरी हाल्दैन, ग्रहण गरी हाल्दैन । किन ? आफूले नै राम्रोसँग प्रत्यवेक्षण (राम्रोसँग गवेषणा) गर्ने हुन्छ । त्यसैले भनेको पनि छ-

“अस्तद्वो अकलतञ्ज् च सन्धिच्छेदो च यो नरो ।
हतावकासो वन्तासो, स वे उत्तमपोरिसो”ति ॥

“अन्धो श्रद्धा (अरुको कथनमा सजिलैसंग विश्वास गर्ने) नहुने, अन्धो कर्म नगर्ने (अरुको कार्यमा सजिलैसंग विश्वास नगर्ने), जो नर भवचक्रको बन्धनबाट मुक्त हुन्छ, दुष्कर्म गर्ने औसरलाई हटाउँछ, अनि आश्रव (कामना) बाट मुक्त भएको हुन्छ भने उसलाई नै उत्तम पुरुष भनिन्छ ।

शास्ताले यो धर्म देशना ल्याउनु भई जातक समाधान गर्नु भयो-
“त्यस बेलामा सिंह म नै थिएँ ।”

त्वद्बृत्तद्बृत्तद्बृत्तद्बृत्तद्बृत्त

लटुकिक जातक कथा (३५७)

अतीत समयमा वाराणसीका राजा ब्रह्मदत्तको राज्य कालमा हातिको पोनिमा बोधिसत्त्वले जन्म लिई वयस्क भएपछि सुन्दर वर्ण, महान शरीर र अस्तीहजार हातिहरूका नेता भई हिमालय प्रदेशमा बस्दथ्यो । त्यस समयमा त्यहाँ एउटी लटुकिक चरीले हातिहरूको विचरण स्थलमा फूल पारेको थियो । त्यही फूलबाट एउटा सानो बच्चाको जन्म भएको थियो । त्यो बच्चाको प्वाँख पलाइ नसकेको र उडेर पनि जान नसकेको अवस्थामा अस्तीहजार हातिका बथान सहित महासत्त्व त्यतातिर आइरहेका थिए । तिनीहरू आइरहेको देखेर लटुकिक चरीले विचार गन्यो- “यो हस्तिराजले मेरो बच्चालाई कुल्वेर मार्न सक्छ । त्यसैले अब मेरो बच्चाको परित्राणार्थ धार्मिक पूर्वक रक्षार्थ मैले प्रार्थना गर्नु भनी उसले दुवै पखेटा जोडेर उसको अगाडि बसेर प्रथम गाथाद्वारा भन्यो-

“वन्दामि तं कुञ्जर सद्धिहायनं, आरञ्जक यूथपति यसस्ति ।

पक्खेहि तं पञ्जलिकं करोमि, मामे बधी पुत्तके दुब्बलाया” ति ॥

“भो जंगलवासी, यूथपति, यशस्वी र साटठी हातका बलवान कुञ्जर ! तपाईलाई वन्दना छ । तपाईलाई दुवै पखेता जोडेर बिन्ति गर्दछु, दुर्बल भएका मेरा बच्चालाई नमार्नुहोला ।

सद्धिहायनं = साही हातका बलवान । यसस्ति = परिवार सम्पन्न यशस्वी । पक्खेहि तं पञ्जलिकं करोमि = फखद्वारा तपाईलाई नमस्कार गर्दछु ।

महासत्त्वले भन्यो- “चिन्ता नगर लटुकिक, मैले तिम्रो पुत्रलाई रक्षा गरिदिन्छु ।” भनी लटुकिक पंक्षीको बच्चा माथि उभिएर साढीहजार हातिहरू गई सकेपछि लटुकिकलाई बोलाएर भन्यो- “लटुकिक ! हामीहरूको पछाडि एकलै विचरण गर्न एउटा हाति आउँदैछ, उसले मेरो कुरालाई मान्दैन, त्यसैले ऊ यहाँ आउँदा उसलाई पनि प्रार्थना गरेर तिम्रो पुत्रको रक्षा गर्नु ।” भनी सम्भाएर गयो । ऊ आइरहेको देखेर उसकहाँ गई दुवै पंख जोडेर बिन्ति गर्दै दोस्रो गाथाद्वारा भन्यो-

“वन्दामि तं कुञ्जर एकचारि, आरञ्जकं पञ्चतसानुगोचरं ।

पक्खेहि तं पञ्जलिकं करोमि, मामे बधी पुत्तके दुब्बलाया” ति ।

भो एकचारी कुञ्जर, अरण्यवासी, पर्वतमा विचरण गर्ने ! तपाईंलाई बन्दना छ । पंखद्वारा तपाईंलाई बिन्ति गर्दछु, यो दुर्बल भएका मेरो बच्चालाई नमार्नुहोला ।

पञ्चतसानुगोचर= घना शैल पर्वतमा, विचरण गर्ने, धूलोको पर्वतमा विचरण गर्ने ।

लटुकिक पंक्षीको कुरा सुनेर उसले तेस्रो गाथा भन्यो-

“बधिस्सामि ते लटुकिक पुत्तकानि, किं मे तुवं काहासि दुब्बलानि ।

सतं सहस्त्सानिपि तादिसिन वामेन पादेन पपोथयेय्या” ति ।

लटुकिक ! तिम्रो दुर्बल पुत्रलाई मारि दिनेछु, तिमीले मलाई के नै गर्न सक्छौ ? यस्ता त सतसहश्र भएपनि बार्याँ पाउद्वारा कुल्चेर चूर्णविचूर्ण गरिदिन्छु ।

बधिस्सामि ते- तैले किन म विचरण गर्ने ठाउँमा राखेको ? जहाँ राखेका थियौ त्यही नै तिम्रो पुत्रलाई मारिदिन्छु । किं मे तुवं काहासि = म थाम जस्तो बलवानलाई तिमी जस्ति दुर्बलले के नै गर्न सक्छौ ? पपोथयेय्य= मैले तैं जस्ति लटुकिकहरू सतसहश्र भएता पनि बार्याँ पाउद्वारा नै चूर्णविचूर्ण पारि दिनसक्छु । दार्याँ पाउको त के कुरा ? भन्दै लटुकिक पंक्षीको पुत्रलाई चूर्णविचूर्ण पारि मृत्युद्वारा बहाएर कुञ्जन गर्दै त्यहाँबाट गयो । लटुकिक पंक्षी वृक्षको शाखामा बसेर भन्यो- “अहिले तिमीले कुञ्जन गर्दै गर्याँ” केही दिनपछि मेरो क्रियालाई देखेछौ, शरीर बलभन्दा पनि बुद्धिबल महान छ भन्ने तिमीले जानेनौ । हुन्छ, एकदिन तिमीलाई देखाउने छु भन्दै उसलाई धम्काउँदै चौथो गाथा भन्यो-

नहेव सब्बत्थं बलेन किञ्चं, बलञ्जित बालस्त्स बधाय होति ।

करिस्सामिं ते नागराजा अनत्थं, यो मे बधि पुत्तके दुब्बलाया” ति ॥

सबै ठाउँमा बलले मात्र काम दिदैन, मूर्खको बध नै बलको कारणले हुन्छ । भो नागराज ! मैले पनि तिम्रो अनर्थ गर्नेछु, जसले कि म जस्तोको दुर्बल पुत्रलाई मान्यौ !

बलेन- शारीरिक बलले नै । अनत्थं- अनर्थ । यो मे=जसले कि मेरो दुर्बल पुत्रलाई मान्यौ ।

यहि विचारलाई लिएर केही दिनपछि कागको सेवामा लागेर

सन्तुष्ट पारेपछि कागले तिम्रो लागि के गरिदिउँ ? भनी सोङ्गा लटुकिकले भन्यो- “स्वामी ! यो जंगलमा एकलै विचरण गर्दै हिंडने हात्तिको आँखालाई तिम्रो चौचले थुङ्गेर फुटाई दिएको हेर्न चाहन्छु, यो बाहेक अर्को तिमीबाट लिनु पर्ने काम छैन । कागबाट त्यसो गरिदिने बचन पाएपछि नीलो भीगा कहाँ गएर सेवा गरेको वापत भिंगाले सोध्यो- “तिम्रो लागि मैले के गरिदिउँ ?” लटुकिकले भन्यो- एकलै विचरण गर्दै हिंडने हात्तिको आँखालाई कागले थुङ्गेर फुटाई दिंदा तिमीले त्यसमा अण्डा पारि दिनेछ भन्ने आशा गर्दछु । उसले “हुन्छ, गरि दिउँला” भनेको बचन पाएपछि भ्यागुता कहाँ गएर सेवा गर्न थाल्यो । उसको सेवाबाट खुशी भएर सोध्यो- “तिम्रो लागि मैले के गरिदिउँ ?” “एकलै विचरण गर्दै हिंडने अन्धो हात्तिलाई पानीको लागि तर्पि रहेको अवस्थामा तिमी पर्वतको माथि बसेर आवाज निकाल्दा तिम्रो आवाजलाई सुनेर पर्वतको माथि आईपुगदा त्यहाँबाट तिमी प्रपातमा बसेर कराउनु र तिमीबाट यति मात्र मेरो चाहना छ । उसबाट पनि त्यसरी नै गरिदिने बचन पायो ।

बचन दिए अनुसार नै कागले हात्तिको दुवै आँखालाई फुटालि दियो । नीलो भिंगाले त्यसमा अण्डा पारिदियो । फुटेको आँखामा कीरा पर्दा कीराको टोकाईले पीडा हुन थाल्यो र ऊ पीडित हुँदै छटपटिएर प्यासी भई पानीको खोजीमा यताउता भौंतारिन थाल्यो । त्यही मौका पारेर भ्यागुता पर्वतमाथि बसेर आवाज दिन थाल्यो । भ्यागुताको आवाजलाई सुनेर “त्यहाँ पानी हुनुपर्छ” भन्ने विचार गरेर पर्वत माथि गयो । हात्ति पर्वत माथि आइपुगेपछि भ्यागुता जहाँ प्रपात हो त्यहाँ गएर आवाज दियो । “शायद त्यहाँ पानी होला” भन्ने बिचार गरिकन त्यहाँ जाँदा त्यस प्रपातबाट खसेर उसको मृत्यु भयो । लटुकिक पंक्षीले हात्तिको मृत्यु भएको देखेर “शत्रुको दुर्दशा भएकोलाई हेर्न पाइयो” भन्दै प्रश्नान्त हुँदै शरीरमाथि हिंडदुल गर्न थाल्यो । पछि यथा कर्मानुसार गयो ।

शास्ताले भन्नुभयो- “महाराजहो ! कसैसँग पनि शत्रुता गर्नु भनेको राम्रो होइन । बल सम्पन्न भएको हात्तिलाई चार प्राणीहरूको मिलोमतोमा प्राण लिइदियो ।

“काकञ्च पत्स लटुकिक, मण्डक नील मक्खिकं ।
एते नाग आघातेसु, पत्स वेरस्सवेरिनं ।
तस्मा हि वेरं न कथिराथ, अपियेनपि केनची”ति ।
(“हेर त । शत्रुमाथि शत्रुहरूले गरेको क्रिया- काग, नीलो भिंगा,
भ्यागुता र लटुकिकले त्यस हातिलाई मारेको । यसकारण कोही
अप्रियसंग पनि शत्रुता नगर्नु ।)

पत्स=(कुरा गर्नु हुँदै विषयलाई अवगत गराउँदै हेर त महाराजहो !
एते= यी चार एकमत भई । आघातेसु= उसलाई मारिदियो । पत्स वेरस्स
वेरिनं= शत्रुले शत्रुप्रति गरेकोलाई हेर ।

त्यस समयमा एकलो विचरण गर्ने हाति देवदत्त थियो, अनि
गणनायक हाति त म नै थिएँ ।

धर्माद्धर्माद्धर्माद्धर्माद्धर्म



रुत्तरखण्डम् जातक कथा (७४)

अतीत समयमा वाराणसीमा ब्रह्मदत्तको राज्य कालमा वैश्ववण (कुवेर) को मृत्यु पश्चात देवराज इन्द्रले अर्को एकजनालाई वैश्ववणको स्थानमा प्रतिस्थापित गयो । वैश्ववणको मृत्यु पश्चात अर्को स्थापित वैश्ववणले वृक्ष, बोट, गुम्ब, लताहरूमा बस्ने देवगणलाई आ-आफूले रुचाएको ठाउँमा आ-आफूनो निवासस्थान ग्रहण गर्नु भनी सन्देश पठायो । त्यस बेला बोधिसत्त्व हिमवन्त प्रदेशमा एउटा शाल वृक्षमा वृक्ष-देवता भई जन्मेका थिए । उसले आफन्तलाई भनेको थियो कि “तिमीहरूले आफूनो निवासस्थान ग्रहण गर्दा एउटै मात्र वृक्ष भएको खुल्ला मैदानमा स्थान ग्रहण नगर्नु । यहीको शाल बनमा जहाँ मैते स्थान (विमान) ग्रहण गरेको छु त्यहीको आसपासमा नै आ-आफूनो निमित्त स्थान ग्रहण गर्नु । पणिडत वर्गका देवगणले बोधिसत्त्वको कथन अनुसार नै उनीहरूले आफूनो निमित्त वासस्थान ग्रहण गरे । तर तिनीहरू मध्यमा एक जना मूर्ख देवताले विचार गयो- “मैते जंगलमा वासस्थान बनाएर बस्ना के नै फाइदा हुन्छ !” मैते मनुष्य मार्ग, गाउँ, शहर वा राजधानीको नगरद्वार भएतिर नै आफूनो वासस्थान (विमान) ग्रहण गर्नेछु । त्यस स्थानमा बस्ने देवता लाभी हुनेछ तथा यशस्वी हुनेछ । यही विचार अनुसार उसले मनुष्य मार्गको खुल्ला मैदान भएको महावृक्षमा आफूनो लागि वासस्थान ग्रहण गयो ।

एकदिन भयझर औँधीबेरी आएकोले त्यो महावृक्षको जराहरू उखेलिएर जमीनमा ढाल्यो । जंगलमा भएको पुरानो वृक्षहरूका हाँगाबिंगाहरू मात्र भाँचियो । एकआपसको सहारामा भएको शालवनलाई चारैतिरबाट बतासले प्रहार गरेता पनि एउटै पनि वृक्ष ढलेन । मूल जरो सहित ढल गएको वृक्षका देवता शरण विहीन भई बालबच्चालाई हातले समातेर हिमवन्तमा गई शालवनका देवगणलाई आफूनो हालत सुनायो । ती देवगणले उनीहरू त्यहाँ आएको कुरा बोधिसत्त्वलाई सुनायो । बोधिसत्त्वले, “पणिडतको कुरालाई नमानिकन अविश्वस्त स्थानमा जानाले यही हालत हुन्छ भनी धर्मोपदेश गरेर यो गाथा सुनायो”-

“साधु सम्बहुला जाती, अपी रुक्खा अरञ्जजा ।

वातो वहति एक्छ, ब्रह्मन्तम्पि वनप्पतिं”ति ॥

“धेरै आफन्तहरूको साथमा बस्नु राम्रो हुन्छ, जंगलमा उम्हिने महावृक्ष भएता पनि एक्लो भएकोलाई बतासले उडाई दिन्छ ।”

सम्बहुला जाती=आफन्तहरू चार भन्दा बढता सतसहश्र भए पनि सम्बहुला (धेरै) भन्दछन् । यस्ता सम्बहुला एक आपसमा समाप्तिभ भएर बस्नु नै आफन्त हो । साधु=शोभायमान, प्रशंसित अरुद्वारा अनिन्दित हुन्छ भनेको । अपि रुक्खा अरञ्जना= मानिसहरूको कुरालाई छाडि दिउँ जंगलमा उम्हिने वृक्षलाई पनि एक अर्काको आश्रयमा रहँदा राम्रो हुन्छ । वृक्ष नै भएता पनि विश्वासको भावना हुनुपर्छ । वातो वहति एकट्ठन्ति =पूर्व दिशाबाट आएको बतासले खुल्ला मैदानको एक्लो । ब्रह्मन्तम्पि वनप्पतिं= शाखाप्रशाखाद्वारा सम्पन्न भएको महावृक्षलाई पनि उडाएर लान्छ, उखालेर ढालिदिन्छ । यसरी बोधिसत्त्वले आफन्तका साथमा मिलेर बस्नाले हुने फाइदा र एक्लो भई बस्दाको हानी हुने कारणलाई भनेर आयुक्त्य भएपछि यथा कर्मानुसार गयो ।

शास्ताद्वारा “महाराजहो ! शालवनका वृक्ष देवगण जस्तै मिलेर बस्नुपर्छ । समग्री भई, प्रसन्न भई अनि प्रिय भई बस्ने गर ।” भन्नुभई यो धर्मदेशना ल्याउनु भई, क्रमलाई मिलाउनु भई जातक समाधान गर्नुभयो- “त्यस समयका देवगण बुद्धपरिषद थियो अनि पण्डित देवता भने म नै थिएँ ।”

ॐ अस्तु तत्त्वं तत्त्वं तत्त्वं तत्त्वं

सम्मोदमान जातक कथा (३५)

अतीत समयमा वाराणसीमा ब्रह्मदत्तको राज्य कालमा बोधिसत्त्व बटाईको कुलमा जन्मिंदा अनेकौं सहश्र परिवारका साथ जंगलमा बस्दथ्यो । त्यस समयमा बटाईका शिकार गर्ने शिकारीले तिनीहरूको ठाउँमा गएर बटाईको स्वर निकालेर आफ्नो वशमा आएको देखेपछि जाल हालेर तिनीहरूको टाउकोलाई थिच्छै सबैलाई एकै ठाउँमा पाँदै पेटीमा राखेर घरमा लगिकन तिनीहरूलाई बेचेर जीविका चलाउँदथ्यो । एकदिन बोधिसत्त्वले आफ्ना सहचारी ती बटाईहरूलाई भन्यो- “शिकारीले यहाँ आई हाम्रा आफन्तहरूलाई जालमा पारेर विनाश गरिरहेको छ, त्यसैले मैले एउटा उपाय जानेको छु जुन उपायद्वारा हामीलाई समात्न सक्नेछैन । अबदेखि जसरी नै शिकारीले तिमीहरू माथि जाल हाल्नेछ तब एक एकजनाले एक एकवटा जालको गाँठेमा टाउको राखेर जाललाई उडाएर लगिकन काँडाको भारमाथि राखेर तलतिरबाट भाग्ने गर्नु ।” “ती सबैले त्यो कुरालाई स्वीकार गयो ।” अर्को दिनमा तिनीहरूमाथि जाल हाल्दा बोधिसत्त्वले भने जस्तै गरी जाललाई उडाइ लगिकन एउटा काँडाको भारीमा राखेर आफूहरूलाई उपयुक्त हुने ठाउँ ठाउँबाट उडेर गयो । त्यस ठाउँमा गएर शिकारीले काँडाको भारबाट जाललाई निकाल्दै साँझ परेकोले गर्दा खालि हात नै घरमा फर्किन्तु पन्यो ।

ती बटाईहरूले अरु बेना पनि त्यसरी नै जाललाई उडाएर लगी काँडाको भारमा फाली दीने गर्थ्यो । व्याधाले काँडाको भारबाट जाललाई निकाल्दा निकाल्दै साँझ भइसकदथ्यो । अनि केही पनि नलिई त्यसै खालि हात नै घरमा फर्किनु पर्दथ्यो । त्यसरी सधैजसो खालि हात आउँदा घरकी श्रीमती रीसले चूर भई भन्ने गर्थ्यो- “तिमी सधै सधै नै खालि हात आउने गछौं । तिमीले बाहिर अरुलाई पनि पालन पोषण गर्नु पर्ने छ जस्तो लाग्छ ।” “बाहिर मैले अरु कसैलाई पनि पाल्नु परेको छैन ।” के गर्ने ! ती बटाईहरू सबै मिलेर मैले हालेको जाललाई उडाएर लगिकन काँडाको भारमा फालिदिने गर्छ । तिनीहरू सधै नै त्यसरी एकमत भई कहाँ बस्न सकिन्छ र ? तिमीले चिन्ता नगर । जब तिनीहरू भगद्दने छन् तब ती सबैलाई लिएर आई तिम्रो मुहारलाई हँसिलो पार्नेछु, भनी श्रीमतीलाई यो गाथा भन्यो-

“सम्मोदमाना गच्छन्ति, जालमादाय पक्षिखनो ।
यदा ते विवादिस्सन्ति, तदा एहिन्ति मे वस”न्ति ।”

पंक्षीहरू एक आपसमा मेल भएको हुनाले जाललाई लिएर जान्छन् । जब तिनीहरू भगड्ने छन् तब मेरो वशमा आउनेछन् ।

यदा ते विवादिस्सन्ति= जब तिनीहरू नाना विचारका, नाना मतका भई विवाद गर्ने हुन्छन्, कलह गर्ने छन् । तदा एहिन्ति मे वसन्ति= तब मेरो वशमा आउनेछन् । अनि तिनीहरूलाई लिएर तिप्रो मुहार हँसिलो पाँदे आउनेछु भनी आशवासन दियो ।

केही दिनपछि एउटा बटाई चाराको खोजिमा आकाशबाट जमीनमा भन्दै गर्दा अर्को बटाईको टाउको माथिबाट भूलवश नाघेर गयो । त्यसरी नाघेर जाँदा बटाईले रिसाउँदै सोध्यो- “मेरो टाउको माथिबाट नाघेर जाने को हो ?” “मैले भूलवश तिप्रो टाउको माथिबाट नाघेर गएँ न रिसाउनु ।” भन्दा पनि रिस गरी नै रहँदा भन्ने गर्थ्यो- “मानौ तिमीले नै जाललाई लिएर गएको जस्तो गछौ ।” यसरी परस्परमा भगडा हुने गर्थ्यो । भगडालहरूको भलो हुनेछैन, अब भने यिनीहरूले जाललाई उठाउने छैन । जाल नउठाउँदा महा विपत्तिमा पर्नेछ । व्याधाले मौका पाउने भयो । अब भने म यहाँ बस्न उचित हुनेछैन । यसकारण उसले (बोधिसत्त्व) आफ्नो परिवारलाई लिएर अन्यत्र गए । केही दिनपछि व्याधा त्यहाँ आएर बटाईको स्वर निकाल्दा आफ्नो वशमा आएका सबैलाई जालमा पाय्यो । जालमा परेपछि एकले अर्कोलाई भन्नलाग्यो - “जाललाई उठाएर लैजानलाई तेरो टाउकोको केश भन्यो कि के ?” अब उठा त ल हेरौँ । अर्कोले भन्यो- “जाललाई उठाएर लैजान खोज्दा तेरो दुवै पखेटा भन्यो कि के ?” ल त हेरौ जाललाई उठाएको ! यसरी तिनीहरूले तैने उठा, तैने नै उठा भन्दै गर्दा खेरी जालमा परेका ती सबैलाई व्याधाले पेटीमा राखेर घरमा तगी श्रीमतीलाई खुशी पाय्यो ।

शास्ताले भन्नुभयो- “महाराजहो ! आफन्तसँग भगडा गर्नु भनेको उचित होइन । कलह, भगडा भनेको विनाश हुनुको मूल कारण हो ।” शास्ताले यो धर्म-देशना त्याउनु भई, क्रम भिलाउनु भई जातक समाधान गर्नुभयो- “त्यस बेला मूर्ख बटाई देवदत्त थियो, अनि पणिडत बटाई म नै थिएँ ।

चूलहंस जातक कथा (५३३)

सुखुमाति ... " भन्ने यो गाथा शास्ताले राजगृहस्थित वेणुवनमा विहार गर्नु हुँदा आयुष्मान आनन्दले आफ्नो जीवन परित्याग गर्न लाग्नु भएको कारणलाई लिएर भन्नु भएको हो । देवदत्तले सुनियोजित रूपले तथागतलाई मार्न सर्वप्रथम पठाएका धनुर्धारीहरू फर्केर आई भने- " भन्ते ! भगवानलाई हामीले मार्न सकेनौं वहाँ महाऋद्धिवान र महानुभाव हुनुहन्छ ।" " भैगयो, आवुसहो ! तिमीहरूले श्रमण गौतमलाई मार्नु पर्दैन, म स्वयंले श्रमण गौतमलाई मार्नेछु ।" भनी तथागत गृद्धकुट पर्वतको छायाँ भएको ठाउँमा चड्क्रमण गरिरहनु भएको थियो । त्यही अवस्थामा मौका पारेर देवदत्त गृद्धकुट पर्वत माथि गई त्यहाँ भएको ठूलो दृज्ञालाई बलपूर्वक ढकेलेर त्यस ठाउँबाट गुल्ट्याइ दियो । "यही दृज्ञाले नै श्रमण गौतमको ज्यान लिनेछु ।" त्यसबेला दुई पर्वतका चुचुरोले त्यो दृज्ञालाई रोकि दियो । तर दृज्ञाको एक चोइटा उच्छितिएर भगवानको पाउमा लाग्नाले घाउ भयो र रगत निस्कियो । घाउको दुखाइलाई वहाँले सहनु परेको थियो । जीवकले (वैद्य) शल्यक्रिया गरी दृष्टित रगतलाई फृयाँकेर, कुहेको मासुलाई काटेर निकालि धोइ-पखालि दवाई गरी, लेप लगाई निको पारिदिनु भयो । शास्ता पहिलेको दिन जस्तै भिक्षुसंघद्वारा परिवृत्त हुनुभई महान बुद्धलीला सहित विचरण गर्नु भयो ।

देवदत्तले चिन्तन गन्यो- "श्रमण गौतमको रूप सौन्दर्यताले युक्त भएकोलाई देखाले कसैले केही गर्न सकिएन । तर राजाको नालागिरी भन्ने हाति चण्ड, कठोर स्वभाव र मनुष्य हत्यारा हो । त्यो हातिले बुद्ध धर्म र संघको गुणलाई जानेको छैन । उसैबाट ज्यान लिन लगाउनु पर्छ । ऊ राजा (अजातशत्रु) कहाँ गएर त्यो कुरा सुनायो । राजाले 'हुन्छ' भनेर स्वीकार गरी माहूतेलाई बोलाउन पठाई भन्यो- "भो पुरुष ! भोलि नालागिरीलाई मदमस्त पारी प्रातः कालमा नै श्रमण गौतम आवत-जावत गर्ने मार्गमा छाडिदिनु ।" देवदत्तले सोध्यो- "अरु अरु दिनमा हातिले कति घडाको सुरा (रक्षित) पिउने गर्छ ?" उत्तर पायो- "आठ घडा, भन्ते !" देवदत्तले भन्यो- "त्यसो भए

भोलिको दिनमा तिमीले हात्तिलाई सोह घडाको सुरा पिलाएर श्रमण गौतम आउने मार्गको अगाडि छाडेर पठाउनु ।” उसले “हुन्छ” भनी स्वीकार गय्यो । राजाले नगरमा ढोल बजाउन लगाई नगरवासीलाई सुनायो-“भोलि नालागिरी हात्तिलाई सुरा पिलाई नगरमा छाडि दिनेछ, नगरमा प्रातःकालमा नै गर्नुपर्ने कार्य सम्पन्न गरी घरभित्र नै बस्नु ।”

देवदत्त पनि राज आवासबाट तल आई हात्तिशालामा गएर माहूलेलाई बोलाएर भन्यो- “हेर, भाइ ! मैले उच्च ओहदाकालाई निम्न र निम्न ओहदाकालाई उच्चस्थानमा लगाई दिनसक्छु । यदि तिमी भोगवान वा यशवान हुन चाहन्छौं भने भोलि प्रातःकालमा नालागिरीलाई कडा खालको सोह घडा सुरा पिलाई श्रमण गौतम आउने समयमा हात्तिलाई अंकुशले प्रहार गरी क्रोधित पारिकन हात्तिशालालाई भट्काएर श्रमण गौतम आउने मार्गमा वहाँको सामुन्ने पठाई श्रमण गौतमको हत्या गर्न लगाउनु । उसले “हुन्छ” भनी स्वीकार गय्यो ।

यही कुरा नगरमा बिस्तारै फैलिएर गयो । बुद्ध, धर्म र संघलाई आफैनै ठान्ने उपासकहरूले थाहा पाई शास्ता कहाँ गएर भन्यो- “भन्ते ! देवदत्त र राजा दुवै भिलेर भोलि तपाईं जानु हुने मार्गमा नालागिरी हात्तिलाई छाडि दिनेछ । त्यसैले भोलि पिण्डपातार्थ शाहरभित्र प्रवेश नगर्नुस् । हामीहरू विहारमा नै आएर तपाईं प्रमुख समस्त भिक्षु संघलाई भिक्षा दिनेछौं, यही बस्नुहोस् ।” शास्ताले पनि-“भोलि पिण्डपातको लागि जान्न नभनि नालागिरीलाई दमन गर्दू, प्रातिहार्य (ऋद्धि) देखाउँछु, तैर्थिकहरूको धारणालाई मर्दन गरी राजगृहको नगरबाट वेणुवनमा नै फर्केर आउँछु । राजगृहवासीहरूले भोजनका साथमा धेरै नै खाद्य पदार्थ लिएर वेणुवनमा आउनेछन् । भोसिका दिनमा विहारमा नै अग्र भोजन हुनेछ ।” भन्ने कुरा थाहा पाउनु भई तिनीहरूको प्रार्थनालाई स्वीकार्नु भयो । तिनीहरूले तथागतबाट स्वीकृति भएको थाहा पाई भोजनकासाथ अन्य खाद्य-पदार्थ लिई “विहारमा नै आएर दान दिनेछु” भनी त्यहाँबाट गए ।

त्यसदिन शास्ताले प्रथम याममा धर्म-देशना गर्नुभयो, मध्यम याममा देवताहरूका प्रश्नको उत्तर दिनुभयो । तेसो यामको पहिलो समयमा सिंहशैय्या गरी आराम लिनुभयो, दोश्रो समयमा फल समाप्तिमा (ध्यानमा) बस्नुभयो,

तेश्वो समयमा महाकरुणा समापत्ति ध्यानबाट उङ्नुभई बोध हुने सत्त्वहरूलाई ज्ञानजालमा पारेर हेनु हुँदा नालागिरीलाई दमन गरिंदा चौरासीहजार सत्त्वहरूले धर्मावबोध गरिने देख्नुभएपछि विहान सबैरको शारीरिक कृत्य पश्चात आयुष्मान आनन्दलाई बोलाउनु भई भन्नुभयो- “आनन्द ! राजगृहस्थित सिमाना भित्रका अठारवटा महाविहारवासी समस्त भिक्षुहरूलाई राजगृह नगरमा प्रवेश हुनलाई सूचना दिनु ।” “आनन्द स्थविरले सूचना दिनु भयो ।” सूचना पाएअनुसार समस्त भिक्षुहरू राजगृहस्थित वेणुवनमा सम्मिलित हुनुभयो । शास्ता महाभिक्षुसंघका साथ राजगृह नगरमा प्रवेश गर्नु भयो । योजनानुसार हातिका बथान जम्मा हुन थाले । त्यहाँ अति नै भीड हुनथाल्यो । श्रद्धा सम्पन्न मानिसहरूले “बुद्ध-नाग र पशु-नागको सद्गुणम हुनेछ ।” अनुपम बुद्ध-लीलाद्वारा नालागिरीलाई दमन गरेको हेनुपर्छ भनी प्रासाद, बुर्जा र घरको छतमा गएर बस्न लाग्यो । अश्रद्धावान मिथ्यादृष्टिकहरूले चाहिँ “यो नालागिरी हाति चण्ड, कठोर स्वभाव र मनुष्य-घातक हो ।” बुद्धादिका गुणमा अनभिज्ञ छ । आज हाम्रा शत्रुको पिठ्यै देख्न पाइने भयो भनी ठाउँठाउँमा गएर बस्न लायो ।

हातिले पनि भगवान आइरहनु भएको देखेर मानिसहरूलाई त्रसित पाईं घरहरूलाई ध्वस्त गर्दै, गाडिहरूलाई क्षतविक्षत पाईं सँढलाई उठाउँदै, कान र पुच्छरलाई ठाडो पाईं पर्वत समान भई जहाँबाट भगवान आईरहनु भएको थियो त्यतातिर लम्किदै गयो । नालागिरी आई रहेको देखेर भिक्षुहरूले बिन्तिभाव गर्दै भन्यो - “भन्ते ! यो नालागिरी चण्ड, कठोर र मनुष्य घातक हो, यो यतैतिर लम्किदै आइरहेको छ, यसले बुद्धादिको गुणलाई जानेको छैन ।” “भन्ते ! भगवान फर्केर जाओ, सुगत फर्के जाओ !” “भिक्षुहो ! डराउनु पर्दैन नालागिरीलाई दमन गर्ने शक्ति ममा छ ।” त्यसबेला आयुष्मान सारिपुत्रले भगवानसँग प्रार्थना गन्यो- “भन्ते ! पिताको काम पर्न आएमा जेयछ पुत्रको अभिभार हुन्छ, मैले नै त्यसलाई दमन गर्नेछु ।” अनि शास्ताले भन्नुभयो- “सारिपुत्र ! बुद्ध-बल भनेको अर्कै हुन्छ, श्रावक-बल भनेको अर्कै हुन्छ, पर्दैन भइगयो !” भनी रोक्नुभयो । यसरी नै एक एक गर्दै असी जवान महाश्रावकहरूले प्रार्थना गर्दा पनि वहाँहरू सबैलाई रोक्नु भयो । यस बीचमा आयुष्मान आनन्दले भगवानप्रति औधि नै स्नेह गर्ने हुनाले त्यस कुराताई

स्वीकार्न नसकी “यो हात्तिले पहिला मलाई मारोस् ।” भनी तथागतको जीवन रक्षार्थ आफूनो जीवन परित्याग गर्न शास्ताको अगाडि भई उभियो । “आनन्द ! पदेन भैगयो मेरो अगाडि आएर उभिएर नबस ।” “भन्ते ! यो हात्ति चण्ड, कठोर र मनुष्य घातक हो । कल्पको अन्तमा उठ्ने अग्नि समान हो । पहिला मलाई मारेपछि मात्र तपाईंको अगाडि आओस् ।” तथागतले तीन पटकसम्म भन्नुहुँदा पनि नमानेपछि आफूनो ऋद्धिबलद्वारा त्यहाँबाट आनन्दलाई हटाएर भिक्षुहरूको माझमा पुन्याई दिनुभयो ।

त्यही अवस्थामा एउटी स्त्रीले नालागिरी हात्ति आउँदै गरेको देखा मृत्युको भयले गर्दा भागेर गइरहंदा आफूनो साथमा ल्याएको बच्चालाई तथागत र हात्तिको बीच निर छाडेर भागिन् । नालागिरी हात्तिले ती स्त्रीलाई पछ्याउँदै जाँदा बच्चा भएनिर आउँदै गरेको देखेर बच्चा चिच्याउँदै रुन लाग्यो । शास्ताले नालागिरीप्रति मैत्री भावद्वारा अभिभूत गर्नुभई सुमधुर ब्रह्म स्वरले बोलाउँदै भन्नुभयो- “भो नालागिरी ! तिमीलाई कडा खालको सोह घडा सुरा पिलाई मदमस्त पार्नेले अन्य कसैप्रति आक्रमण गर्नलाई होइन मलाई नै मार्नको निमित्त सोचेर पठाएको हो । तिमीले आफूनो पाउलाई व्यर्थेमा कष्ट दिवै यताउता लाग्ने नगर । तिमी यहाँ आउ ।” “शास्ताको वचनलाई सुनेर नेत्र खोल्दै भगवानको रूप सौन्दर्यलाई हेरेर संवेग उत्पन्न गच्यो । बुद्ध तेजद्वारा सूराको नशाले पनि छाइयो । संहुलाई लचकाउँदै, कानलाई चलाउँदै तथागतको पाउमा पन्यो । शास्ताले भन्नुभयो “नालागिरी ! तिमी पशु-हात्ति हो, म बुद्ध-हात्ति हुँ । अबदेखि तिमी चण्ड, कठोर र मनुष्य घातक नहुनु, समस्त जीवप्रति मैत्री भाव राख्नु भनी भन्नुहुँदै दाइने हात पसारेर कुममा सुमसुम्याउनु भई धर्मोपदेश दिनुभयो-

“मा कुञ्जर नागमासदो, दुक्खो हि कुञ्जर नागमासदो ।

न हि नागहतस्स कुञ्जर, सुगतो होति इतो परं यतो ॥

“मा च मदो मा च पमादो, न हि पमत्ता सुगतिं वजन्ति ते ।

त्वञ्जेव तथा करिस्ससी, येन त्वं सुगतिं गमिस्ससी”ति ॥

भो कुञ्जर नाग । भव सागरको चक्करमा नपर्नु भो कुञ्जर नाग । भव-सागरको चक्करमा पर्नाले दुःख पाउनु पर्ने हुन्छ । भो कुञ्जर नाग । प्राणघाट गर्ने यसलोकबाट परलोकमा जाँदा सुगति हुनेछैन ।

अभिमान नगर्नु बेहोशी नहनु, प्रमादी हुनेले सुगति प्राप्त गर्न सकिदैन । तिमीले नै त्यो गर्नुपर्छ जुन गर्दा तिमी सुगतिमा जान सकिन्छ ।

(यो उपेदशलाई श्रवण गर्दा) प्रीति-युक्त भई उसको सारा शरीरमा स्पर्शित हुँदै गयो । यदि पशु भई नजन्मिएको भए श्रोतापत्ति फललाई लाभ गर्ने हुन्थ्यो ।

बुद्धको प्रातिहार्य (ऋद्धि शक्ति) लाई मानिसहरूले देखेर खुशी हुँदै बुद्ध नागको विजयी अनि पशु-नागको दमन भएको स्वर गुञ्जियो, करताल बजियो, प्रसन्न चित्तले नानाप्रकारका आभूषणहरू उछाल्दै फृयाँकिनाले हातिको शरीर ढाकियो । तबदेखि नालागिरीको नाउँ धनपाल भयो । धनपालकको समागममा चौरासीहजार सत्त्वहरूले धर्माभूत पान गर्न पाए । शास्ताले धनपालकलाई पञ्चशीलमा प्रतिष्ठापित गर्नुभयो । धनपालकले आफूनो सृङ्घट्टारा भगवानको पाउबाट धूलो लिएर शीरमा छन्यो । अनि निहरिएर दर्शन गर्ने मुद्रामा वन्दना गरी केही क्षण त्यही बसि हातिशालामा फर्कर गयो । त्यसदिनपछि शान्त-दान्त भई कसैलाई पनि दुःख नदिने भयो । शास्ताको मनोरथ पूर्ण भयो । अनि वहाँले ज-जसले आभूषणहरू फालेका थिए ऊ-उसकै होओस् भनी अधिष्ठान गर्नुभयो । “आज मैले महान प्रातिहार्य देखाएँ, अब यस नगरमा पिण्डपातको लागि जानु उचित छैन । तैर्थिकहरूलाई पनि दमन गर्नु भई भिक्षुसंघका साथमा विजयी क्षत्री (राजा) जस्तै नगरबाट निस्कनुभई वेणुवनमा जानुभयो । नगरवासीले धेरै भोजनादि-खाद्यपदार्थ लिई विहारमा गएर महादान दियो ।

त्यस दिनको सन्ध्याकालमा धर्म-सभामा सम्मिलित भिक्षुहरूमा कुरा चल्यो- “आवुसोहो ! आयुष्मान आनन्दले तथागतको जीवन रक्षार्थ भनी आफूनो जीवन परित्याग गर्न खोज्नु भनेको त दुष्कर कार्य हो । नालागिरी हाति शास्ताको सम्मुखमा आएको देखा शास्ताबाट तेसो पटकसम्म भन्नु हुँदा पनि आयुष्मान आनन्द त्यहाँबाट हटेर गएन ।” अहो दुष्कर कार्य गरे, आवुसोहो ! आयुष्मान आनन्दले ।

शास्ताले “आनन्दको गुण प्रकट गरिदैछ, त्यहाँ म जानुपर्छ ।” भन्ने विचार लिई गन्धकुटीबाट निस्कनु भई भिक्षुहरू कहाँ जानु भई सोधनु भयो- “भिक्षुहो ! तिमीहरूले यहाँ अहिले के कुरा गरिरहेका थियौ ?” “यी

यी कुराहरू” भनी सुनाउँदा “भिक्षुहो ! अहिले मात्र होइन, पहिले पंक्षी भई जन्मिंदा आनन्दले मेरो निमित्त आफ्नो जीवन परित्याग गर्न खोजेको थियो ।” यसरी वहाँले भन्नु हुँदा ती भिक्षुहरूको प्रार्थनानुसार अतीतका कुरालाई ल्याउनु भयो ।

अतीत कालमा महिंसक राष्ट्रस्थित सागल नगरमा सागल नाउँका राजाले धर्मपूर्वक राज्य चलाउँदथ्यो । त्यही नगरको नजिकै शिकारीहरूको गाउँ थियो । त्यही गाउँका एकजना ब्याधाले पंक्षीहरूलाई पाशोमा पारेर नगरमा लगी बैचेर आफ्नो जीविका चलाउँदथ्यो । नगरको समिपमा बाह योजन घेरा भएको मानुसीय भन्ने सरोवरमा पाँच प्रकारका पदम फूलहरूले ढाकिएको हुन्थ्यो । त्यहाँ विभिन्न थरिथरिका पंक्षीहरू आउने गर्दथ्यो । शिकारीले जुनसुकै बेलामा जाल लाउँदथ्यो । त्यस समयमा धृतराष्ट्र नाउँका हंस-राजा छ्यानब्बे हजार हाँसहरूका साथ चित्रकुट पर्वतको स्वर्ण गुफामा बस्ने गर्दथ्यो । उसको सेनापतिको नाउँ सुमुख थियो । एकदिन ती हाँसका समूह मध्यबाट केही स्वर्ण वर्ण हाँसहरू मानुसीय सरोवरमा गई चरन स्थलमा सुखका साथ भरपुर आहार गरेपछि तिनीहरू त्यहाँबाट गएर धृष्टराष्ट्रलाई भन्यो- “महाराज ! मानिसहरू बस्ने शहरको नजिकै मानुसीय भन्ने सरोवर छ । त्यहाँ मनगय खाद्य पदार्थहरू पाइन्छन् । त्यसैले हामी त्यहाँ जाने गछौं ।” राजाले तिनीहरूलाई त्यहाँ जानु उचित होइन मानिसहरू बस्ने ठाउँ भनेको शंकास्पद स्थान हो, त्यहाँ जाने इच्छा नगर्नु भनी रोक्ने गर्दथ्यो ।” रोक लगाउँदा पनि तिनीहरूबाट बारम्बार त्यहाँ जानलाई आग्रह गरिरहनाले भन्यो- “यदि तिमीहरू जान नै चाहन्छौ भने तिमीहरूसाथ गइदिउँला ।” तिनीहरू सपरिवारका साथ सरोवर भएको ठाउँमा गयो । आकाशबाट तल भरेको बेला उसको पाउमा जाल पन्यो । जालले यसरी समात्यो मानौ संडासले समातेको जस्तो भयो । जालबाट छुटाउन खोज्दा पहिला छाला ताछियो, दोस्रो बारमा मासु, तेस्रो बारमा नशा अनि यस्तै प्रकारले हाडमा गई टाँसियो । रगत बग्न लाय्यो, धेरै जोडसित दुख्न थाल्यो । त्यस्तो अवस्थामा उसले विचार गन्यो- “यदि म बन्धनमा परे भनी स्वर मचाएमा मेरो आफन्तहरू त्रसित भई केही पनि नखाई उडेर जाँदा दुर्बलताको कारणले समुद्रमा खस्नेछ ।” आफ्नो दुःखाईलाई उसले सहेर बस्यो । जब तिनीहरूले

यथेष्ट आहारा गरी सकेपछि खेल थाले तब उसले आफू जालमा परेको थाहा दिन जोडसित करायो । त्यो आवाज सुन्नसाथ मृत्यु भयबाट भयभीत भई समस्त हाँसहरू चित्रकुटतिर उडेर जान लागे । त्यसरी उडेर गईरहेंदा हंसका सेनापति सुमुखले सोच्यो- “कहीं त्यो कराउने महाराज त होइन, महाराज नै जालमा पन्यो कि !” पत्ता लगाउनेछु भनी अति वेगका साथ उडेर गई अघि गएका हंस समूहमा महाराजलाई खोज्दा नपाएपछि बीचमा उडिरहेको समूहमा खोज्यो । त्यहाँ पनि नदेखेपछि निश्चय गन्यो कि निःसन्देह यो भय महाराजलाई नै उत्पन्न भएको हो । ऊ त्यहीबाट फक्केर गई हेर्दा बोधिसत्त्व जालमा फस्नाले रगतामै भई दुःखका साथ हिलोमा परिरहेको देख्यो । ऊ त्यहीं गएर बस्यो । अनि बोधिसत्त्वलाई आश्वासन दिँदै भन्यो- “महाराज ! न डराउनुस् । मैले आफूनो ज्यान दिएर भएपनि तपाईलाई यस बन्धनबाट मुक्त गरिदिन्छु ।” उसाँग कुरा गदैं बोधिसत्त्वले पहिलो गाथा भन्यो-

” सुमुख अनुपचिनन्ता, पक्कमन्ति विहङ्गमा ।
गच्छ तुवम्पिमाकदिख, नत्य वद्धे सहायता”ति ॥

“भो सुमुख ! अन्य सारा पंक्षीहरूले मलाई फक्केर नहेरी छाडेर गइसक्यो । तिमी पनि जाऊ, यहाँ बस्ने आशा नगर्नु पाशोमा परेकोलाई सहायता गर्न सकिदैन ।

” “गच्छेवाहं न वा गच्छे, न तेन अमरो सियं ।
सुखितं तं उपासित्वा, दुक्खितं तं कथं जहे ॥

“म यहाँबाट गएता पनि नगएता पनि यसबाट म अमर हुने छैन, सुखमा तिम्मो सेवा गरे भने दुःखमा तिमीलाई कसरी छोड्ने ?”

” “मरणं वा तथा सद्धिं जीवितं वा तथा विना ।
तदेव मरणं सेय्यो, यञ्चे जीवे तथा विना ।

“तपाई विना जिउनु भन्दा त तपाईसाँगै नै मर्ने, जसमा कि तपाई विना जिउनु भन्दा त मर्नु नै वेश छ ।”

” “तेस धर्मो महाराज, यं तं एवं गतं जहे ।
या गति तुह्यं सा मह्यं, रुच्यते विहंगाधिप ॥

“महाराज ! तपाईको यस्तो गति भएको बेलामा छाडेर जानु धर्म

होइन ।” “हे पंक्षीराज ! जुन गति तिम्रो हो त्यही गतिलाई म मन पराउँछु ।”

“कानु पास्तेन बद्धस्त, गति अञ्जा महानसा ।

सा कथं चेतयानस्त मुत्तस्सा तव रुच्चति ॥

“पाशोमा पर्नेको गति के हुने हो, त्यो तिमीलाई थाहा नै छ । बन्धनबाट मुक्त चेतनशील भएर पनि तिमीले किन यस्तो रुचाएको ?”

“कं वा त्वं पस्तसे अत्यं मम तुहयञ्च पविष्ठमं ।

ज्ञातिनं वावसिद्वानं, उभिन्नं जीवितक्षये ॥

“तिम्रो र मेरो अथवा आफन्तको के भलो हुने देखेर दुवैको जीवन गुमाउन चाहेको ?”

“यं न कञ्चनदेपिञ्च, अन्धेन तमसा गतं ।

तादिसे सञ्चजं पाणं, कमत्थमभिजोतये ॥

“स्वर्णं पंखं भएका हामी दुवै अन्धकारबाट अन्धकारमा नै जाँदा अनि प्राण त्याग गरिंदा के नै अर्थ सिद्ध हुनसक्छ ?”

“कथं तु पततं सेहु, धम्मे अत्यं न बुज्भसि ।

धम्मो अपिचितो सन्तो, अत्यं दस्सेति पाणिनं ॥

“हे पंक्षीहरूमा श्रेष्ठ । तपाईंले कसरी धर्म र अर्थलाई नबुझेको ? धर्मपूर्वक आचरण गरिंदा प्राणीहरूका निमित्त कल्याण हुने भन्ने गर्दछ सन्तले ।”

“सोहं धम्मं अपेक्खमानो, धम्मा चत्यं समुटिठतं ।

भत्तिञ्च तयि सम्पस्तं, नावकङ्खामि जीवितं ॥

“धर्मले नै कल्याण गर्ने हुन्छ, त्यसैले मैले धर्मको चाहना गरेको हुँ । तिमीप्रति भक्ति भएकोले नै जीवित रहन चाहन्छ ।”

“अद्वा एसो सतं धम्मो, यो मित्तो मित्तमापदे ।

न चजे जीवितस्सापि, हेतुधम्ममनुस्सरं ॥

“जो मित्रले मित्रलाई आपद आइपर्दा नछोडनु निश्चय नै सत्पुरुषको धर्म हो । जीवित रहन परेता पनि धर्मलाई स्मरण गरी मित्रलाई नछोडनु ।”

“स्वायं धम्मो च ते विष्णो, भत्ती च विदिता मयि ।

कामं करेस्त महये तं, गच्छेवानुमतो मया ॥

“तिमीले आफ्नो धर्म गच्छौ, मप्रति भक्ति भएको भावलाई मैले

थाहा पाएँ । अब तिमीले मेरो इच्छानुसार गर, मेरो तरफबाट तिमीलाई जाने अनुमति दिएँ ।”

१३) “अपि त्वेवं गते काले यं खण्डं ज्ञातिन मया ।

तया तं बुद्धिसम्पन्नं, अस्त्वं परमसंवुतं ॥

हे बुद्धिवान ! म यस्तो अवस्थामा हुँदा पनि जुन काम मेरा आफन्तले गर्नु पर्ने हो, त्यो तिमीले परिपूर्ण गच्छौ ।

१४) “उच्चेव मंत्रयन्तानं अरियानं अरियावुत्तिनं ।

पच्चादिस्तथ नेसादो आतुरानं इव अन्तको ॥

यिनीहरू यसरी एक आपसमा आर्यले आर्यसँग कुरा गरिरहेंदा रोगीले यमराजलाई देखेभै ब्याधालाई देख्यो ।

१५) “ते सत्तुं अभिसमिक्ख, दीर्घरत्तं हित दिजा ।

तुण्हीं आसित्थ उभयो, न सञ्चलेत्सुमासन ।

दीर्घकालदेखि परस्पर एकले अर्कालाई हित गर्ने ती पंक्षीहरूले जब शत्रुलाई अगाडि आइरहेको देख्यो तब दुवै चूप लागेर आसनबाट नचलि बस्यो ।

१६) “धतरहै च दित्त्वान, समुद्गडेत्ते ततो ततो ।

अभिक्खमय वेगेन, दिजसत्तु दिजाधिपे ॥

यताउता उडिरहेको हाँसलाई देखेर पंक्षीका शत्रु पंक्षीराज कहाँ दागुडेर आयो ।

१७) “सो च वेगेनभिक्कम्म, आसज्ज परमे दिजे ।

पच्चकमित्थ नेसादो, बद्धाति विचिन्तयं ॥

ऊ दौडेर आई, उत्तम खालका दुवैलाई त्यहाँ देखे । फस्यो कि फसेन विचार गर्दा शिकारीको खुटा काम्न थाल्यो ।

१८) “एकत्र वद्धमासीनं, अवद्धञ्च पुनापरं ।

आसज्ज वद्धमासीनं, पेक्खमानमादीनवं ॥

एउटा चाहि फसेको अर्को चाहि नफसेको, दुष्परिणाम हुने थाहा पाएर पनि फसेकोसँग बसिरहेको छ ।

१९) “ततो सो विमतो येव, पण्डरे अज्ञभासय ।

पवद्धकाये आसीने, दिजसंघगणाधिपे ॥

अनि ऊ शकान् भै भाएर महाशरीर भएका पंक्षीराज कञ्चनवर्णलाई

सम्बोधन गच्छो ।

२७) “यं तु पासेन महता, वद्धो न कुरुते दिसं ।

अथ क्रमा अवद्धो त्वं बली पक्षिष्ठ न गच्छति ॥

ठूलो पाशोमा जो परेका छ, उत कतै पनि जान सक्दैन । बलवान पंक्षी ! तर तिमी मुक्त भएर पनि किन नगएको ?

२८) किं तु त्यायं दिजो होति, मुक्तो वद्धं उपाससि ।

ओहाय सकुणा यन्ति, किं एको अवहीयसि ।

यो पंक्षी तिश्रो को पर्दछ, मुक्त भएर पनि पाशोमा परेकासँग बसिरहेछौ, अरु पंक्षीहरूले छाडेर गयो, तिमी एकजनाले मात्र किन छाडेर नगएको ?

२९) “राजा मे सो दिजामित्त, सखा पाणसमो च मे ।

नेव नं विजहिस्सामि, याव कालस्स परियायं ।

हे पंक्षीका शत्रु ! वहाँ मेरा राजा हुन् अनि प्राण समानका साथी हो । मेरो प्राण रहूञ्जेल उसलाई छाडने छुइन ।

३०) “कथं पनायं विहङ्गो, नाहस पासमोडिडतं ।

पद्धतेतं महन्तानं, वोद्धमरहति आपदं ॥

जाल लगाई राखेकोलाई यो पंक्षीले किन देख्न सकेन ? ठूलाको निमित्त यो योग्य छ कि, आई पनै विपत्तिलाई उसले थाहा पाउनु पर्छ ।

३१) “यदा पराभवो होति पोसो जीवितसंखये ।

अथ जालञ्च पासञ्च आसज्जापि न बुझफति ॥

जब परिहानी हुनेछ, जीवन विनाश हुनेछ, उसले जाललाई वा पाशोलाई नजिकै भएता पनि देखिदैन ।

३२) “अपि त्वेव महापुञ्ज पासा बहुविधा तता ।

गुरुहै आसज्ज वज्ञफन्ति अथ एवं जीवितक्षये ॥

हे महापुण्यवान ! तिमीले धेरै प्रकारका पाशो लगाई राख्यौ, जीवन विनाश हुने समयमा लुकाएर राखेको जालमा फसिहाल्दो रहेछ ।

यस कुराद्वारा ब्याधाको चित्तलाई मृदु पारेपछि महासन्त्वको जीवन दान पाउन प्रार्थना गर्दै यो गाथा भन्यो-

३३) “अपि नायं तथा सद्धिं संवासस्स सुखुद्वयो ।

अपिनो अनुभञ्जासि, अपिनो जीवितं ददे”ति ॥

तिमीर्सँग बसिरहेंदा सुखको अनुभव भयो, त्यसैले हामीलाई चित्रकूट
फर्कन अनुमति पनि दिनु, अनि हामलिई जीवनदान पनि दिनु ।

उसको मिठास कुरामा ऊ प्रभावित भई गाथा भन्यो-

^{२६} “न चेव मे त्वं बद्धोसि, नपि इच्छामि ते बधं ।

काम खिप्पमितो गन्त्वा, जीव त्वं अनिधोचिर”ति ॥

न त तिमी मेरो बन्धनमा छौ, न त तिमीलाई मार्न नै चाहन्छु ।

यहाँबाट चाँडै नै गएमा चीरकालसम्म सुखसहित तिमी बाँच्न सक्छौ ।

अनि सुमुखले चारवटा गाथा भन्यो-

^{२७} “नेवाहमेतमिच्छामि, अञ्जत्रेतस्स जीविता ।

सचे एकेन तुद्धोसि, मुञ्चतें मञ्च भक्षय ।

उसको विना जीवन मुक्तिको चाहना मलाई छैन । यदि एक प्रति
सन्तोष भएमा उसलाई छाडेर मलाई भक्ष गर ।

^{२८} “आरोहपरिणाहेन, तुल्यात्मा व्यसा उभो ।

न ते लाभे न जीवत्थी, एतेन निमिना तुवं ॥

लम्बाई, गोलाई र आयुमा दुवै एक समान छौ, यदि तिमीले यसको
बदलामा मलाई लिए तिम्मो लाभमा हानी हुँदैन ।

^{२९} “तदिद्धघ समपेक्खसु, होतु गिद्धि तवहमसु ।

मं पुञ्जे बन्ध पासेन, पच्छा मुञ्च दिजाधिपं ।

त्यसैले अलिकति हेर, तिमीले म प्रति नै गिद्ध (लोभ) गर । पहिला
मलाई पाशोमा बाँध, अनि पछि पंक्षी राजलाई मुक्त गर ।

^{३०} “तावदेव च ते लाभो, कतस्सा याचनाय च ।

मिति च धतरठेहि, यावजीवाय ते सिया”ति ॥

मेरो प्रार्थना स्वीकार गर्दा तिमीलाई यति त फाइदा हुन्छ कि यावत
जीवन तिमीर्सँग हाँसहरूर्सँगको मित्रता रहनेछ ।

यसरी उसको धर्म देशनाले गर्दा उसको चित्तमा तेलमा कपास परे
झै नरम भएर आई महासत्त्वलाई उसकै नै हुने गरी दिँदै भन्यो-

^{३१} “पस्सन्तुनो महासङ्घाय, तथा मुत्तं इतो गतं ।

मित्तामच्चा च भच्चा च, पुत्तदारा च बन्धवा ॥

तिम्मो मित्र-अमात्य, आफन्त, पुत्र-पुत्री, बान्धव र महासङ्घले

यहाँबाट तिमी फर्केर जाँदा मुक्त भएको देखोस् ।

३२ “न च ते तादिसा मित्ता, बहुनं इध विज्जति ।

यथा त्वं धतरदृठस्स, पाणसाधारणो सखा ॥

जसरी तिम्रो मित्र धृतराष्ट्रलाई प्राणभन्दा प्यारो मान्छौं । त्यसरी मित्रता गर्ने तिमी जस्तो यहाँ धेरै छैनन् ।

३३ “सो ते सहायं मुञ्चामि, होतु राजा तवानुगो ।

कामं खिप्पमितो गन्त्वा, जाति मज्झे विरोचथा”ति ।

यसैकारण तिम्रो साथीलाई छाडिदिन्छु, यो राजा तिमै अनुयायी होओस् । म यही चाहन्छु की, यहाँबाट चाँडै नै आफन्तको बीचमा गई शोभायमान भएको ।

यसरी भनेपछि व्याधाले मैत्री चित्तद्वारा महासत्त्व कहाँ गई बन्धनलाई छिनाएर आलिङ्गन गर्दै पोखरीमा लगी दुवोको घाँसमा राखेर पाउको पासोलाई बिस्तारै निकाली टाढासम्म फ्याँकेर महासत्त्वको प्रति प्रगाढ स्नेहको भावना भनमा लिई मैत्री चित्तले पानी ल्याई, रगतलाई पटक पटक धुँदै सफा गरिदियो । उसको मैत्री चित्तको प्रभावले गर्दा बोधिसत्त्वको घाउको शिराबाट शिरामा, मासु मासुमा, छाला छालामा मिल्यो । त्यसै समयमा उसको पाउ ठिक भयो, छाला आयो, रौं आयो, पाशोमा पर्नु अधि जुन अवस्थामा थियो त्यही अनुरूप भयो । बोधिसत्त्व सुखका साथ स्वाभाविक ढंगमा बस्यो । अनि सुमुखले आफ्नो कारणले गर्दा बोधिसत्त्व मुक्त भएको देखेर प्रशन्न चित्त भई ब्याधाको स्तुति गन्यो । त्यस अर्थलाई प्रकाशित पार्न शास्ताले भन्नुभयो-

३४ “सो पतितो पमुत्तेन, भत्तुना भत्तुगारवो ।

अज्भुभासथ वक्कङ्गो, वाचं कण्णसुखं भणो ॥

३५ “एवं लुहक नन्दस्तु, सह सब्बोहि जातिभि ।

यथाहमज्ज नन्दामि, मुत्तं दिस्वा दिजाधिप”ति ॥

उसको स्वामी मुक्त भएको अनि स्वामी प्रति गौरब गर्ने भएकोले खुशी हुँदै हसले कर्ण प्रिय हुने कुरा गन्यो ।

हे ब्याध ! पंक्षी राज मुक्त भएकोले गर्दा आज म जसरी आनन्दित भएँ, त्यसरी नै समस्त आफन्तका साथमा तिमी पनि रमाउन पाओस् ।

यसरी व्याधाको स्तुति गर्दै सुमुखले बोधिसत्त्वलाई भन्यो- “महाराज ! यसले हामीलाई महान उपकार गन्यो । यसले हाम्रो कुरालाई नसुनिकन कियाहंस बनाई राजालाई दिएको भएँ धेरै नै धन लाभ हुन्थ्यो । मारेर मासु बेचेको भएमा पैसा पाउँथ्यो । आफूनो जीविकाको लागि केही विचारै नगरी हामीले भने अनुसार गन्यो । यसलाई राजा कहाँ लगेर सुखमय जीवन बनाई दिनु पर्छ । महासत्त्वले यस कुरालाई स्वीकार गन्यो । सुमुखले आफूनो भाषाबाट महासत्त्वसँग कुरा गरेपछि फेरि मनुष्य भाषामा व्याधा पुत्रलाई बोलाएर “साथी ! तिमीले किन जाल लगाएको ?” भनी सोध्यो । “धनको लागि” भनेपछि “त्यसोभए हामीलाई लिएर नगरमा प्रवेशगरी राजा कहाँ लगेर देखाउनु । तिमीलाई धेरै नै धन दिलाउने छु भन्दै यसो भन्यो -

“एहि तं अनुसिक्खामि, यथा त्वम्पि लच्छसे ।

ताभं तवायं धतरद्धो, पापं किञ्चिच न दक्खिति ।

आऊ, जे गर्दा तिमीलाई फाइदा हुने त्यो तिमीलाई सिकाइ दिन्छु, कुनै प्रकारका पाप कर्म भएको धृतराष्ट्रबाट देखिदैन उसको तर्फबाट तिमीलाई लाभ हुनेछ ।

“खिप्पमन्तेपुरं नेत्रा, रञ्जो दस्सेहि नो उभो ।

अवद्धे पक्तिभूते, काजे उभयतो ठिते ॥

“धतरद्धो महाराज, हंसाधिपतिनो इसे ।

अयज्ञिह राजाहंसानं, अयं सेना पति तरो ॥

हामी दुवैलाई बन्धनमा नबाँधि यथा स्वभावमा नै टोकडीमा राखेर चाँडै नै राजा कहाँ लगेर देखाउनु ।

महाराज ! यो धृतराष्ट्र हो, यिनीहरू हंसका अधिपति हुन् । यो चाही हंसका राजा हुन् अनि यो सेनापति हो ।

“असंसयं इमं दिस्वा, हंसराजं नराधिपो ।

पतीतो सुमनो वित्तो, बहुँ दस्सति ते धनन्ति ॥

राजाले यो हंसराजलाई देखेपछि निश्चय पनि प्रसन्न, सन्तुष्ट र प्रीतियुक्त भई तिमीलाई धेरै नै धन दिनेछ ।

व्याधाले भन्यो- स्वामी ! राज-दर्शनको रुचि नलेउ, राजा

चञ्चल चित्तका हुन्छन्, क्रिया हंस बनाई राख्न सक्छ र मार्न पनि
लगाउन सक्छ ।” भन्दा, “साथी ! न डराउ ! मैले तिमी जस्तो कठोर
हृदयी, रक्त हस्त भएको व्याधालाई त धर्म कथाद्वारा चित्तलाई मृदु
पारेर मेरो पाउमा पर्न लगाएँ । राजाहरू भनेका त पुण्यवान
हुन्छन् । सुभाषित र दुर्भाषितलाई जान्ने हुन्छन् । चाँडै नै हामीलाई
लगेर राजा कहाँ देखाउनु । “त्यसो भए मसँग नरिसाउनु, मैले
अवश्य पनि तिम्रो इच्छानुसार त्यहाँ लिएर जान्छु । दुवैलाई टोकडीमा
राखेर राजकूलमा गई राजालाई देखाउँदा, राजाले सोधेपछि यथार्थ
कुरा सुनायो । त्यही अर्थलाई प्रकाशित पार्न शास्ताले भन्नुभयो -

“तस्त तं वचनं सुत्वा, कम्मुना उपपादयि ।

खिष्मन्तेपुरं गन्त्वा, रञ्जो हंसे अदस्सयि ।

अबद्धे पक्तिभूते, काजे उभयतो ठिते ॥

उसको कुरा सुनेर उसले कार्यमा परिणत गन्यो । प्राकृतिक (यथा
स्वभावमा नै) खुस्ता रूपले टोकडी राखेर चाँडै नै अन्तपुरमा गईकन
राजालाई हाँसहरू देखाए ।

“धृतराष्ट्र महाराज, हंसाधिपतिनो इसे ।

अयंत्विह राजा हंसानं, अयं सेनापतिरारो ।

“महाराज ! यो धृतराष्ट्र हो । यिनीहरू हंसका अधिपति हुन् । यो
चाहिं हंसका राजा हुन् अनि यो सेनापति हो ।

राजा -

“कथं पनिमे विहङ्गा, तव हत्यतमागता ।

कथं लुद्धो महन्तानं, इस्तरे इध अज्भगा ॥

“हे व्याधा ! यिनीहरूलाई कसरी टोकडीमा ल्यायौ, यिनीहरू कसरी
तिम्रो हातमा पन्यो ? हे व्याधा ! महान ऐश्वर्यवानलाई यहाँ कसरी ल्याउन
सक्यौ ?

व्याधा-

“विहिता सन्तिमे पासा, पल्ललेसु जनाधिप ।

यं यदायतनं मञ्जे, दिजानं पाणरोधनं ॥

भो जनाधिपति ! मैले हिलो भएको समस्त ठाउँमा जाल फिजाएर राखेको

थिएँ । यसो हेदा जहित्हिबाट प्राण बचाउन सक्ने संभावना भए जस्तो थियो ।

४८) “तादिसं पासमासज्ज, हंसराजा अवज्ञथ ।

तं अवद्धो उपासिनो, ममायं अज्ञभासथ ॥

त्यस प्रकारको पाशोमा हंसराज फस्यो, पासोमा नपरेकाले उपाशना गर्दै यसले मलाई भन्यो ।

४९) “सुदुक्करं अनरियेभि, दहते भावमुत्तमं ।

भत्तुरत्ये परक्कन्तो, धम्मयुत्तो विहङ्गमो ॥

हामीजस्तो अनार्यको अगाडि त्यस समयमा उसले आफ्नो उत्तम भावलाई प्रकट गरी अति नै दुष्कर कार्य गच्छो । यो पंक्षीले आफ्नो स्वामीको हितार्थ पराक्रम गर्दै धर्म-युत्त थियो ।

५०) “अत्तानायं चजित्वान, जीवितं जीवितारहो ।

अनुत्थुनन्तो आसीनो, भत्तु याचित्थ जीवितं ॥

यो आफू जीवित रहन योग्य भएर पनि जीवनलाई त्याग गरिकन, स्वामीको जीवनलाई कामना गर्दै स्तुति गरि बसिरह्यो ।

५१) “तस्स तं वचनं सुत्वा, पसादमहंमज्ञभगा ।

ततो न पामुचिं पासा, अनुञ्जासिं सुखेन च ॥

उसको त्यो वचन सुनेर म प्रसन्न भएँ, अनि उसलाई पासोबाट मुक्त गरिदिएँ र सुखपूर्वक जानलाई भन्ने ।

५२) “सो पतीतो पमुत्तेन, भत्तुना भत्तुगारवो ।

अज्ञभासथ वक्कङ्गो, वाचं कण्णासुखं भणं ॥

स्वामी प्रति गौरव गरी, स्वामी मुक्त हुँदा यो प्रसन्न भईकन कर्णप्रिय हुने गरी कुरा गच्छो ।

५३-५४) (सम्मको गाथा माथि उल्लेख भइसकेको छ ।)

५५) “एवमेतस्त वचना, अनीता मे उभो मया ।

एत्येव हि इमे आसुं, उभो अनुमता मया ॥

यिनीहरूको वचनानुसार नै मैले दुवैलाई लिएर यहाँ आएँ । यहीको सरोवरबाट यी दुवैलाई मैले त्याएको हुँ ।

५६) “सोयं एवं गतो पक्खी, दिजो परमधम्मिको ।

मादिसत्स हि लुहस्स, जनयेय्याथ महावं ॥

यस्तो परमधार्मिक पंक्षीले म जस्ता व्याधाको मनमा पनि कोमलता उत्पन्न गरायो ।

“**उपायनञ्च ते देव, नाञ्चं पत्सामि एवित्सं ।**

सब्बसाकुणिका गामे, तं पत्स मनुजाधिष्ठिति ॥

भो देव ! यो तपाईंको लागि भेट हो । मैले समस्त पंक्षीहरूमा यस्ता अन्य कसैलाई देखेको छुइन्, भो जनाधिपति ! तपाईंले यसलाई हेर्नुहोस् ।

यसरी उसले उभिएर नै सुमुखमा भएको गुणलाई सुनायो । अनि त राजाले हंसराजलाई महान आसन र सुमुखलाई स्वर्णमय आसन दिलाउन लगाई, त्यसमा तिनीहरूलाई बस्न लगायो, स्वर्ण-थालमा लाजा, मह, भूस (फावित) आदि दिन लगाएर भोजनपान सिद्धिएपछि हात जोडिकन महासत्त्वबाट धर्म-कथाको याचना गर्दै स्वयं स्वर्ण पीढामा बस्यो । वहाँको प्रार्थना पश्चात उसले पहिला कुशल-भलोको विषयलाई लिएर सोध्यो -

त्पस अर्थलाई प्रकाशित पार्न शास्ताले भन्नुभयो-

“**दिस्वा निसिन्नं राजानं पीठे सोवण्णये सुभे ।**

अज्ञभासथ वक्कङ्गो, वाचं कण्णासुखं भणं ॥

शोभायमान स्वर्णको पीढामा राजा बसेको देखेर हंसले कर्ण सुख हुने वाणी भन्यो ।

“**कच्चित् तु भोतो कुसलं कच्चित् भोतो अनामयं ।**

कच्चित् रट्टमिदं फितं, धम्मेन मनुसास”ति ॥

भो महाराज ! के तपाईलाई कुशलै छ ? के तपाई स्वस्थ हुनुहुन्छ ? के राज्य समृद्धिशाली छ ? के धर्म पूर्वक शासन भई रहेको छ ?

“**कुसलञ्चेव मे हंस, अथो हंस अनामयं ।**

अथो रट्टमिदं फीतं, धम्मेन मनुसास”हं ॥

हंस ! मलाई कुशल नै छ, हंस ! म स्वस्थ पनि छु, अनि राष्ट्र समृद्धिशाली छ, धर्मानुसार शासन भइरहेको छ ।

“**कच्चित् भोतो अमच्चेसु, दोसो कोचि न विज्जति ।**

कच्चित् च ते तवत्थेसु नावकञ्जान्ति जीवितं ॥

महाराज ! के तपाईंको अमात्यहरूमा कुनै दोष त देखिदैन ? अवसर

आउँदा के यिनीहरू आफ्नो प्राणको मोहमा त पर्देनन् ?

“अथोपि मे अमच्चेसु दोसो कोचि न विज्जति ।

अथोपि ते ममन्त्येस, नावकङ्खन्ति जीवितं ॥

मेरा अमात्यहरूमा कुनै दोष देखिदैन, अनि अवसर आउँदा यिनीहरू प्राणको मोहमा पर्देनन् ।

“कच्चित्ते सादिसी भरिया, अस्त्वा पियभाषिनी ।

पुत्तरुपयस्त्रपेता, तव छन्दव सानुगता ॥

के तपाईङ्की भार्या तपाईङ्स समान छे ? भनेको मान्ने र प्रिय भाषी छे ? पुत्र, रूप र ऐश्वर्यले युक्त छ ? तपाईङ्को इच्छानुसार वशमा छ ?

“अथ मे सादिसी भरिया, अस्त्वा पियभाषिनी ।

पुत्तरुपयस्त्रपेता, मम छन्दवसानुगा”ति ॥

मेरी भार्या म समान नै छे, भनेको मान्ने र प्रियभाषी छे । पुत्र, रूप र ऐश्वर्यले युक्त छन् । मेरो इच्छानुसार वशमा छन् ।

यसरी बोधिसत्त्वबाट कुशल- क्षमको कुरा भएपछि पुनः राजाले उसंग कुराकानी गन्धो-

“भवन्तं कच्चित्तु महासत्तुहत्थतं गतो ।

दुख्खमापज्जिन विपुलं, तस्मिं पठममापदे ॥

तपाईङ्स त महाशत्रुको हातमा परिसक्नु भएको थियो । त्यो प्रथम आपद आइपर्दा धेरै नै दुःखको अनुभव गर्नु भयो होला ।

“कच्चित्त यन्तापतित्वान्, दण्डेन समपोथयि ।

एवमेतेसं जम्मानं, पातिकं भवति तावदे ॥

यसले आउनु वित्तिकै के तिमीलाई दण्डद्वारा त्यहीबेला प्रहार गरेन ? यी दुष्टका यस्तै स्वाभाविक लक्षण हुन्छ ।

“खेममासि महाराज, एवमापदिया सति ।

न चायं किञ्चित्त रस्मासु, सत्त्रव, समपञ्जथ ॥

महाराज ! त्यसप्रकारको आपद आउँदा पनि कुशलै रहें । यो शत्रु भै भएर हामीमाथि आईलागेन ।

“पच्चगमित्य नेसादो, पुञ्चेव अजभमासथ ।

तदायं सुमुखोयेव, पणिडतो पच्चभासथ ॥

हामीलाई देखेर यो ब्याधा अलिक थरकमान भयो । पहिला यसले कुरा गन्यो । त्यसपछि सुमुख पण्डितले उसंग कुरा गन्यो ।

^{१८)} “तत्स तं वचनं सुन्वा, पसादमयमज्जभगा ।

ततो मं पामुच्चि पासा, अनुञ्जाति सुखेन च ॥

उसको कुरालाई सुनेर ऊ प्रसन्न भयो । त्यसबेला उसले मलाई बन्धनबाट मुक्त गरिदियो अनि सुखपूर्वक जानका लागि वचन दियो ।

^{१९)} “इदञ्च सुमुखेनेव, एतदत्याय चिन्तितं ।

भोतो सकासेगमनं, एतस्त धनमिच्छता ॥

यसलाई धनको चाहना भएकोले गर्दा तपाईं कहाँ ल्याउने विचार सुमुखको नै थियो ।

^{२०)} “स्वागतञ्चेविदं भवतं, पतीतो चत्स्मि दस्सना ।

एसो चापि बहुं वित्तं, लभतं यावदिच्छति”ति ।

तपाईसाई स्वागत छ, तपाईंको दर्शनले म साहै प्रसन्न छु । यसलाई पनि जति चाहेको थियो त्यति धन लाभ हुने भयो ।

यसरी भन्नुभएपछि राजाले एकजना अमात्यलाई हेनुहँदा “के गर्नु पन्यो देव !” भन्दा “यो ब्याधालाई हजामत गर्न लगाई, स्नान गराई, चन्दन लगाई, अनि सर्बअलङ्कारद्वारा अलंकृत गराई म कहाँ ल्याउनु ।” उसलाई त्यसरी नै गराई ल्याएपछि उसलाई एकलाख प्रतिवर्ष आम्दानि हुने गाउँ, दुई गल्लिलाई घेरेर बनाएको घर, रथ अनि धेरै नै सुन दियो । यस अर्थलाई प्रकट गर्नको निम्ति तथागतले भन्नुभयो-

^{२१)} “सन्तप्पयित्वा नेतादं, भोगेहि मनुजाधिपो ।

अञ्जभासथ वक्कङ्ग, वाचं कण्णसुखं भणा”ति ॥

राजाले ब्याधालाई भोगय वस्तुद्वारा सन्तुष्ट पारेर हंससंग कर्ण प्रिय हुने बोली बोल्नुभयो ।

अनि महासत्त्वले राजालाई धर्मदेशना गर्नुभयो । वहाँले वहाँको धर्म-कथा सुनेर प्रसन्न हुदयले “धर्मकथिकलाई सत्कार गर्नेछु” भनी श्वेत छत्र चढाई राज्यलाई सुम्पेर भन्यो-

^{२२)} “यं खलु धम्ममाधीनं, वसो वत्तति किञ्चनं ।

सङ्क्षिप्तस्तरियं भवतं, पसासथ यदिच्छथ ॥

जतिपनि छ धर्मको अधिनमा छ, जहाँसम्म मेरो अधिकारको हो,
तहाँसम्मको सबै अधिकार तपाईंको भयो । जे चाहनुहुन्छ आज्ञा दिनुस् ।

७७) “दानत्थं उपभोतुं वा, यं चञ्जं उपकर्षति ।

एतं ददामि वो वित्तं इत्सरियं वित्सजामि वो”ति ॥

दान दिनका लागि वा उपभोग गर्नका लागि वा अह कुनै योग्य भए
मैले त्यो धन तपाईलाई दिएँ । मैले तपाईंको लागि राज्य त्याग गरें ।

“यसपछि महासत्त्वले राजाबाट पाएको श्वेत छत्र पुनः वहाँलाई नै
फकाई दियो । राजाले पनि विचार गन्यो- “हंसराजबाट त मैले धर्म कथा सुने ।
तर ब्याधाले यो सुमुखको असाध्य प्रशंसा गर्दछ कि यो अत्यन्तै मधुर भाषी छ,
उसबाट पनि धर्म-कथा सुन्छु ।” राजाले उसंग कुरा गर्दै निम्न गाथा भन्यो-

७८) “यथा चम्यायं समुखो, अज्भवासेय्य पण्डितो ।

कामसा बुद्धिसम्पन्नो, तं म्यास्त परमपिय”ति ॥

आफ्नो हचि अनुसार यो पण्डित सुमुखले मलाई केहि उपदेश
दिन्छ भने, त्यो मेरो निम्नि परम प्रिय हुनेछ ।

सुमुखले भन्यो-

७९) “अहं खलु महाराज, नागराजारिवत्तरं ।

पठिवतुं नसक्कोमि, न मे सो विनयो सिया ॥

म नागराज जस्तै भई बीचमा नै बोल्न सकिदन, यदि मैले बोल्न भने
त्यो मेरो विनय होइन ।

८०) “अहमाकञ्चेव सो सेहो, त्वञ्च उत्तमसत्त्वो ।

भूमिपालो मनुस्सिन्दो, पूजा बहुहि हेतुभि ॥

मभन्दा वहाँ श्रेष्ठ हुनुहुन्छ, तपाईं पनि उत्तम सत्त्व हुनुहुन्छ, भूमि
पालक, मानवेन्द्रक अनि अनेकौं तरहले पूज्य हुनुहुन्छ ।

८१) “तेसं उभिन्नं भण्टतं, वत्तमाने विनिच्छ्ये ।

नन्तरं पतिवत्तब्बं, पेस्तेन मनुजाधिपा”ति ॥

भो मनुष्याधिपति ! यहाँहरूले कुरा गरिरहेको बेलामा म सेवकले
बीचमै बोल्नु ठीक होइन ।

८२) “धर्मेन किर नेसादो, पण्डितो अण्डजो इति ।

नहेव अकतत्तस्त, नयो एतादिसो सिया ॥

यो पंक्षी पण्डित हो, भनी शिकारीले धर्मपूर्वक भनेको साँचो रहेछ ।
आफूलाई ठीकसँग विकशित नगर्नेको यसप्रकारका प्रज्ञा हुनेछैन ।

“७) “एवं अगगपकतिमा, एवं उत्तमसत्त्वो ।

यावतत्थि मया दिष्टा, नाञ्जं पत्सामि एदिसं ॥

जति पनि मैले देखें यस्तो श्रेष्ठ स्वभावका, यस्तो उत्तम स्वभावका
यो जस्तो अरु कोही देखेको छुइन ।

“८) “तुद्गोस्मि वो पक्तिया, वाक्येन मधुरेन च ।

एसो चापि ममच्छब्दे, चिरं पत्सेय्य वो उभोति ॥

तिमीहरूको मधुर वचन र स्वभावमा म सन्तुष्ट छु । चीरकालसम्म
तिमीहरू दुवैलाई हेरिरहने मेरो इच्छा भइरहेको छ ।

अनि महासत्त्वले राजालाई प्रशंसा गर्दै भन्यो-

“९) “यं किच्चं परमे मित्ते, कतमस्मासु तं तया ।

पत्ता निस्संसयं त्याहमा, भत्तिरस्मासु या तव ।

परम मित्रप्रति जतिपनि गर्नुपर्ने कार्य हो त्यो तिमीले गन्यौ । मप्रति
जुन तिमो भक्ति हो निस्सन्देह मैले त्यो प्राप्त गरे ।

“१०) “अदुच्च तून सुमहा, जातिसद्घस्त्स मन्तरं ।

अदस्सनेन अस्माकं, दुखं बहसु पविष्टु ॥

पक्कै पनि हाम्रो र आफन्तको बीचमा महान अन्तर पन्यो, हामीलाई
नदेख्नाले धेरै नै पंक्षीहरूलाई दुःख लागिरहेको होला ।

“११) “तेसं सोकविधाताय, तया अनुमता मयं ।

तं पदविष्टुपतो कत्वा, जातिं पत्सेमुरिन्दम् ॥

भो नरेन्द्र ! तिनीहरूको शोक निवारनार्थ तपाईले हामीलाई अनुमति
दिनुभयो । तपाईलाई प्रदक्षिणा गरेर आफन्तसँग भेट गर्न जानेछु ।

“१२) “अदाहं विपुलं पीति, भवतं विन्दामि दस्तना ।

एसो चापि महाअत्ये, जातिवित्सासना सिया”ति ॥

आज हामीलाई औघि नै प्रितिको अनुभव भइरहेको छ, तपाईंको दर्शन
गर्ने पाउँदा । यो पनि महान सार्थक भएको छ कि आफन्तको विश्वास पाउनाले ।

यति भनिसकेपछि राजाद्वारा तिनीहरूलाई जानलाई अनुमति दियो ।
महासत्त्वले पनि राजालाई पाँचप्रकारको दुश्शीलतामा दोष र शील पालना

गरिदाको सुपरिणाम हृनेलाई भन्दै “यो शीललाई पालना गर, धर्मपूर्वक राज्य गर, चारप्रकारका संग्रहद्वारा मान्छेहरूको संग्रह गर्नु” भनी उपदेश दिएर चित्रकृष्णमा गए । त्यस अर्थलाई प्रकाशित पार्न शास्ताले भन्नुभयो—

“इदं वत्वा धत्तरद्धटे हंसराजा नराधिपं ।

उत्तमं जवमन्वाय, जातिसङ्घ उपगमुं ॥

हंसराजा धृतराष्ट्रले नराधिपतिलाई यसरी भनेपछि उत्तम चालले आफन्तको समूहमा पुगे ।

“ते अरोगे अनुप्पत्ते दिस्वान परमे दिजे ।

केकाति मकरुं हंसा, पुथुसद्गो अजायथ ॥

उत्तम भएका ती पंक्षीहरू त्यहाँ आई पुगेको देखेर हंसहरूका आवाज गुञ्जन थाल्यो । भयझर आवाज भएको थियो ।

“ते पतीता पमुत्तेन् भत्तुना भत्तुणारवा ।

समन्ता परिकिरिंसु लद्ध पच्चया”ति ।

स्वामीप्रति गौरव भएको हुनाले, स्वामी मुक्त भएको देखेर प्रतिष्ठित भएका ती समस्त पंक्षीहरूले चारैतिरबाट धेन्यो ।

यसरी धेरेपछि ती पंक्षीहरूले “कसरी मुक्त हुनुभयो ?” भनी सोध्यो । महासत्त्वले सुमुखको कारणले मुक्त भएको कुरा, सागल राजा र व्याधाको कृतकर्मको कुरा सुनायो । त्यस कुरालाई सुनेर सन्तुष्ट भएका ती हंसहरूले “सुमुख सेनाधिपति, राजा र व्याधाको सुख होस् दुःख नहोस् चीरञ्जीवि होस् भनी स्तुति गन्यो । त्यही अर्थलाई प्रकाशित पार्न शास्ताले अन्तिम गाथा भन्नुभयो—

“एवं मित्तवतं अत्था, सब्बे होन्ति पदविखणा ।

हंसा यथा धत्तरद्धा, जातिसङ्घ उपगमु”न्ति ।”

यसरी मित्रको सहायताले गर्दा सबै प्रकारका सुख बृद्धि हुन्छ (अर्थको सिद्ध हुन्छ) । जसरी धृतराष्ट्र हंस आफन्तको समूहमा आइपुगदा ।

शास्ताले यो धर्मदेशना ल्याउनु भई “भिक्षुहो ! यस जन्ममा अहिलेमात्र होइन पहिलेको जन्ममा पनि आनन्दले मेरो निमिति जीवन परित्याग गरेको थियो ।” भन्नु भएपछि जातकको समाधान गर्नुभयो “ त्यसबखतका शिकारी छन्न थियो, राजा सारिपुत्र थियो, सुमुख आनन्द थियो । छ्यानब्बेहजार हंसहरू बुद्ध परिषद् थियो । हंसराज भने म नै थिए ।

समाप्त

अनुवादकका प्रकाशित कृतिहरू

नेपाली भाषामा

१. त्रिरत्न वन्दनामाला
२. स्वप्न जातक बाखँ
३. तथागतया उपदेश
४. पेतघत्थु
५. थेरगाथा
६. दोश्रो संस्करणः त्रिरत्न वन्दनामाला

नेपाली भाषामा

१. कृष्णायण गोत्रको उत्पत्ति
२. थेरी गाथा (प्रथम भाग)
३. थेरी गाथा (दोश्रो भाग)
४. बोधिकथा
५. अङ्गुत्तरनिकाय (प्रथम भाग)
६. जातक कथा

प्रकाशनको प्रतिक्रिया

१. अङ्गुत्तरनिकाय (दोश्रो भाग)

अनुवादकको संक्षिप्त परिचय

नाम : भिक्षु बोधिसेन महास्थविर
जन्म मिति : वि.सं. २००७ माघ २५ गते
(शुक्ल प्रतिपदा) गाबहाल, पाटन ।
गृहस्थ नाम : बुद्धरत्न बज्जाचार्य
पिताको नाम : महन्त बज्जाचार्य
माताको नाम : केशरी बज्जाचार्य



आफू ६ वर्षको हुँदा पिता महन्त बज्जाचार्यसहित दुवै माता (जेठी आमा र कान्छि आमा) ने गृहस्थाश्रम त्याग गरेर कुशिनगरमा भिक्षु चन्द्रमणि महास्थविरका आचार्यत्वमा प्रव्रजित जीवन ग्रहण गर्नु भयो । उहाँहरूका नै अनुकरण गरी २०२३ साल बैशाख महिनामा भिक्षु अतुलसेन महास्थविरका आचार्यत्वमा बहुजन बौद्ध आनन्द बिहार सोनादा, दार्जीलिङ्गमा श्रामणेर हुनु भयो ।

उपसम्पदा (पूर्ण भिक्षुत्व) : २०२७. ७. २१ का दिन मालनदी उदक सीमा
उपजभाय भिक्षु धर्मधर महास्थविर
आचार्य भिक्षु अतुलसेन महास्थविर

निर्माण कार्य

- विहार निर्माण सदस्य : सोनादा, बहुजन बौद्ध आनन्द बिहार (भारत)
 - विहार जिर्णोद्धार सदस्य : माल, बौद्ध सद्धाश्रम (भारत)
 - विहार जिर्णोद्धारा प्रमुख : बनेपा, सुदर्शन
 - विहार संस्थापक : बनेपा, बोधिचर्या
- शिक्षा : कक्षा नौ, दार्जीलिङ्ग
धार्मिक शिक्षा : सूत्र र विनय विशारद (बी.ए.) दार्जीलिङ्ग
भ्रमण : भारत, भुटान, बर्मा, थाइल्याण्ड र श्रीलंका
संस्था अखिल नेपाल भिक्षु महासंघ सचिव, बुद्ध जयन्ती समारोह समिति, बनेपाका धर्मानुशासक
इच्छा धर्म प्रचार, धर्म ग्रन्थहरू लेख्ने र मित्रता